



महालेखापरीक्षकको वार्षिक प्रतिवेदन २०७८



आदर्श कोटवाल गाउँपालिका
बारा



महालेखापरीक्षकको कार्यालय

काठमाडौं, नेपाल




महालेखापरीक्षकको वार्षिक प्रतिवेदन



२०७८

आदर्श कोटवाल गाउँपालिका
बारा



महालेखापरीक्षकको कार्यालय

काठमाडौं, नेपाल



महालेखापरीक्षकको
वार्षिक प्रतिवेदन
२०७८

आदर्श कोटवाल गाउँपालिका
बारा



महालेखापरीक्षकको कार्यालय

काठमाडौं, नेपाल

दूरदृष्टि (VISION)

जवाफदेहिता, पारदर्शिता र निष्ठा
प्रवर्द्धन गर्ने विश्वसनीय संस्था

*(Be Credible Institution in
Promoting Accountability,
Transparency and Integrity)*

राष्ट्रलाई स्वतन्त्र एवं गुणस्तरीय
लेखापरीक्षण सेवा प्रदान गर्ने

*(Provide independent
and Quality Audit Service
to Nation)*

गन्तव्य (MISSION)

मूल्य मान्यता (Core Values)

निष्ठा	<i>(Integrity)</i>
स्वतन्त्रता	<i>(Independence)</i>
व्यावसायिकता	<i>(Professionalism)</i>
पारदर्शिता	<i>(Transparency)</i>
जवाफदेहिता	<i>(Accountability)</i>

महालेखापरीक्षकको भनाइ

नेपालको संविधानको धारा २४१ मा संघ, प्रदेश र स्थानीय तहका सबै सरकारी कार्यालयको लेखा कानून बमोजिम नियमितता, मितव्ययिता, कार्यदक्षता, प्रभावकारिता र औचित्य समेतको विचार गरी महालेखापरीक्षकबाट लेखापरीक्षण हुने व्यवस्था छ । लेखापरीक्षण ऐन, २०७५ को दफा २०(२) मा महालेखापरीक्षकले प्रत्येक स्थानीय तहको लेखापरीक्षण सम्पन्न गरी अलग अलग प्रतिवेदन जारी गर्न सक्ने व्यवस्था छ । सोही व्यवस्थाबमोजिम स्थानीय तहको २०७८/७९ को आर्थिक कारोबारको लेखापरीक्षण सम्पन्न गरी यो प्रतिवेदन जारी गरिएको छ ।



स्थानीय तहको लेखापरीक्षण नेपालको संविधान, लेखापरीक्षण ऐन, नेपाल सरकारी लेखापरीक्षण मान, वित्तीय लेखापरीक्षण मार्गदर्शन, स्थानीय तह लेखापरीक्षण निर्देशिका, महालेखापरीक्षकको वार्षिक लेखापरीक्षण योजना र स्थानीय तहसँग सम्बन्धित ऐन, नियमको आधारमा सम्पन्न गरिएको छ । लेखापरीक्षणको उद्देश्यमा वित्तीय विवरणको शुद्धता, प्रचलित कानूनको पालना, बजेट तथा योजना तर्जुमा एवं कार्यक्रम कार्यान्वयन, खरिद व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण र उपयोग, जिम्मेवारी, जवाफदेहिता एवं पारदर्शिता र सेवा प्रवाहको अवस्था मूल्याङ्कन गर्नु साथै स्रोत साधनको प्राप्ति र परिचालन सम्बन्धमा नियमितता, मितव्ययिता, कार्यदक्षता र प्रभावकारिता भए नभएको विश्लेषण गरी वित्तीय व्यवस्थापनमा सुधारका लागि सुझाव प्रदान गरी सुशासन प्रवर्द्धनमा टेवा पुऱ्याउनु रहेको छ । आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण सम्पन्न भएपश्चात जारी गरिएको प्रारम्भिक प्रतिवेदन उपर प्राप्त प्रतिक्रियाका विषयहरू मिलान गरी कायम रहेका व्यहोरा समावेश गरेर राय सहितको अन्तिम प्रतिवेदन पठाइएको छ ।

यस वर्षको लेखापरीक्षणबाट देखिएका व्यहोराहरू मूलतः आवश्यक कानूनहरू तर्जुमा नगरेको, तर्जुमा भएका कानूनहरू राजपत्रमा प्रकाशन नगरेको, आन्तरिक आय र राजस्व बाँडफाँटको प्रक्षेपण यथार्थपरक नरहेको, आन्तरिक आय न्यून रहेको, बक्यौता असुलीमा प्रभावकारिता नआएको, बजेट अनुशासन कमजोर रहेको, खर्च पश्चात बजेट तथा कार्यक्रम संशोधन गरेको, वर्षान्तमा बढी खर्च गरेको, खरिद कानून विपरीत सोझै खरिद गरेको, प्रशासनिक खर्च बढ्दै गएको बाँकी अनुदान वर्षान्तमा फिर्ता नगरेको, अनुत्पादक तथा वितरणमुखी खर्च गरेको लगायतका छन् । त्यसैगरी विकास निर्माणतर्फ योजना प्राथमिकीकरण नगरेको, टुक्रे आयोजनाको छनौट गरी खर्च गरेको, विस्तृत आयोजना प्रतिवेदन तयारीमा परामर्शदातामाथि निर्भर रहेको, जटिल प्रकृतिका कार्यहरू समेत उपभोक्ता समितिबाट गराएको, जनसहभागिता नजुटेको जस्ता समस्या रहेका छन् ।

स्थानीय तहको आन्तरिक व्यवस्थापनतर्फ दरबन्दी अनुसार पदपूर्ति नभएको, दरबन्दी वेगरका कर्मचारी नियुक्ति गरेको, उपभोक्ता समितिको कार्यमा सेवा प्रवाह सहज र व्यवस्थित नभएको, सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणालीमा जिन्सी एवं सम्पत्ति अभिलेख नराखेको, सञ्चालित योजना, कार्यक्रम तथा सेवा प्रवाहको अभिलेख नराखेको, बैङ्क हिसाब नभिडेको, लेखाङ्कन तथा समग्र प्रतिवेदन प्रणाली र आन्तरिक नियन्त्रण कमजोर रहेको पाइएको छ । स्थानीय तहमा महालेखापरीक्षकको लेखापरीक्षण प्रतिवेदन उपर छलफल र बेरुजू फर्स्यौट सम्बन्धी स्पष्ट कार्यविधि तर्जुमा भएको देखिएन । लेखापरीक्षणबाट औल्याएका व्यहोराहरू आवश्यक कारवाही गरी वित्तीय अनुशासन कायम गर्नुपर्दछ ।

समय र जनशक्तिको सीमितताको बाबजुद यथासम्भव स्थानीय तहको कार्यस्थलमा नै उपस्थित भई लेखापरीक्षण गरिएको र लेखापरीक्षणको क्रममा लेखापरीक्षण टोलीले स्थानीय तहका प्रमुख सहितका पदाधिकारीहरूसँग छलफल समेत गरिएको छ । लेखापरीक्षण प्रतिवेदनमा उल्लेख भएका व्यहोराको कार्यान्वयनबाट स्थानीय तहको वित्तीय व्यवस्थापन, विकास निर्माण र सेवा प्रवाहमा सुधार हुने अपेक्षा गरेको छु । स्थानीय तहको लेखापरीक्षणमा सहयोग पुऱ्याउने स्थानीय तहका सबै पदाधिकारी तथा कर्मचारीहरू र लेखापरीक्षण कार्यमा संलग्न यस कार्यालयका कर्मचारीहरूको कार्यसम्पादनको उच्च मूल्याङ्कन पाउँ विशेष धन्यवाद दिन चाहन्छु ।

(टंकमणि शर्मा दंगाल)

महालेखापरीक्षक

२०७९ चैत्र



महालेखापरीक्षकको कार्यालय
Office of the Auditor General
अनामनगर, काठमाडौं, नेपाल
Anamnagar, Kathmandu, Nepal

प्रादेशिक लेखापरीक्षण महानिर्देशनलय मधेश प्रदेश
२०१६

पत्र संख्या: २०७९।८०

च.नं. ७७

मिति: २०७९।१२।२९

विषय: लेखापरीक्षण प्रतिवेदन ।

श्री अध्यक्ष ज्यू,

आदर्श कोटवाल गाउँपालिका, गाउँकार्यपालिकाको कार्यालय,
बारा ।

कैफियत सहितको राय

हामीले आदर्श कोटवाल गाउँपालिकाको आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरण र त्यससँग सम्बन्धित अन्य विवरण तथा लेखा टिप्पणीहरूको लेखापरीक्षण गरेका छौं ।

हाम्रो रायमा, यस प्रतिवेदनको कैफियत सहितको राय व्यक्त गर्ने आधार खण्डमा उल्लेख भएका विषयले पार्ने असर बाहेक, पेस भएको २०७९ आषाढ ३२ मा समाप्त भएको आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरण र त्यससँग सम्बन्धित अन्य विवरणले स्थानीय तहसँग सम्बन्धित प्रचलित कानूनबमोजिम सारभूतरूपमा सही तथा यथार्थ अवस्था चित्रण गर्दछ ।

कैफियत सहितको राय व्यक्त गर्ने आधार

- गाउँपालिकाले महालेखापरीक्षकबाट स्वीकृत नेपाल सार्वजनिक क्षेत्र लेखामानको ढाँचा पूर्ण रूपमा प्रयोग गरी वित्तीय विवरण तयार गरेको छैन ।
- लेखापरीक्षणबाट रु. ५ करोड ९ लाख ५० हजार बेरुजू देखिएको छ । सोमध्ये त्यहाँबाट कुनै पनि प्रतिक्रिया उपलब्ध नभई बाँकी बेरुजू असुल गर्नुपर्ने रु. ४३ लाख ३ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने रु. ३ करोड ३२ लाख ५० हजार, नियमित गर्नुपर्ने रु १ करोड ३३ लाख ९७ हजार र पेशकी शुन्य रहेको छ । पालिकाको गतवर्ष सम्म रु ६ करोड १३ लाख ५९ हजार बेरुजू बाँकी रहेकोमा हालसम्मको अद्यावधिक बेरुजू रु ११ करोड २३ लाख ९ हजार रहेको छ । गाउँपालिकाको बेरुजू वर्गीकरण, अद्यावधिक बेरुजू स्थिति एवं प्रारम्भिक प्रतिवेदनको प्रतिक्रियाबाट लगत कट्टा गरिएको व्यहोरा यसैसाथ संलग्न छ ।
- गाउँपालिकाको लेखापरीक्षणबाट स्रोत र साधनको प्राप्तिको प्रक्षेपण यथार्थपरक नभएको, असुली लक्ष्यअनुसार नभएको, कर्मचारीको दरबन्दीअनुसार स्थायी पदपूर्ति नभएका कारण विकास निर्माण र सेवा प्रवाहमा प्रभावकारिता नआएको, अनुदानको पर्याप्त अनुगमन नभएको, वितरणमुखी कार्यक्रम सञ्चालन गरेको, आन्तरिक नियन्त्रण प्रणाली कमजोर रहेको, लगायतका व्यहोरा लेखापरीक्षण प्रतिवेदनमा औल्याइएको छ । कार्यालयबाट सम्प्रेषित लेखापरीक्षणको प्रारम्भिक प्रतिवेदन यसको अङ्गको रूपमा रहेको छ ।
- आम्दानी तथा खर्चको स्रेस्ता नगदमा आधारित लेखा प्रणाली अवलम्बन गरेकोले पालिकाको पेशकी बाहेक सम्पत्ति तथा दायित्व यकिन हुने कुनै जानकारी खुलाएको छैन ।

हाम्रो लेखापरीक्षण कार्य नेपालको संविधान, लेखापरीक्षण ऐन तथा महालेखापरीक्षकको कार्यालयले अवलम्बन गरेका सरकारी लेखापरीक्षण मानदण्ड, मार्गदर्शन तथा लेखापरीक्षणसँग सम्बन्धित अन्य प्रचलित कानूनबमोजिम गरिएको छ । वित्तीय विवरण तयार गर्ने स्थानीय तहसँग हामी स्वतन्त्र छौं । त्यसैगरी स्वीकृत आचारसंहिताको पालना गरी कार्यसम्पादन गरेका छौं । लेखापरीक्षणको क्रममा प्राप्त गरेका लेखापरीक्षण प्रमाणहरू हाम्रो राय व्यक्त गर्ने आधारका लागि पर्याप्त र उपयुक्त छन् भन्ने कुरामा कार्यालय विश्वस्त छ ।

वित्तीय विवरण उपर व्यवस्थापन र लेखाउत्तरदायी अधिकारीको जिम्मेवारी

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा अन्य प्रचलित कानून बमोजिम सही र यथार्थ हुने गरी वित्तीय विवरण तयार गर्ने तथा जालसाजी वा अन्य गल्तीका कारण वित्तीय विवरण सारभूतरूपमा गलत आँकडा रहित स्वरूपमा बन्ने गरी आवश्यक आन्तरिक नियन्त्रण प्रणाली लागू गर्ने जिम्मेवारी पालिका व्यवस्थापनमा रहेको छ । गाउँ कार्यपालिका, अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत गाउँपालिकाको वित्तीय प्रतिवेदन प्रक्रियाको अनुगमनका लागि जिम्मेवार रहेका छन् ।

वित्तीय विवरणको लेखापरीक्षण उपर लेखापरीक्षकको जिम्मेवारी

वित्तीय प्रतिवेदन समग्रमा जालसाजी वा अन्य गल्ती समेतका कारण सारभूतरूपमा गलत आँकडा रहित होस् भनी उचित आश्वस्तता प्राप्त गरी राय सहितको लेखापरीक्षण प्रतिवेदन जारी गर्नु लेखापरीक्षणको उद्देश्य हो । लेखापरीक्षणमा उचित आश्वस्तताले सामान्य स्तरको आश्वस्ततासम्म प्रदान गरेको हुन्छ, तर लेखापरीक्षण ऐन तथा महालेखापरीक्षकको कार्यालयले अवलम्बन गरेका नेपाल सरकारी लेखापरीक्षण मानदण्ड, मार्गदर्शन तथा लेखापरीक्षणसँग सम्बन्धित अन्य प्रचलित कानूनबमोजिम गर्ने लेखापरीक्षण सम्पादन भएकै अवस्थामा पनि सबै प्रकारका जालसाजीजन्य वा अन्य गल्ती पत्ता लगाउन सक्ने निश्चितता भने हुँदैन । वित्तीय विवरणका उपयोगकर्ताले सामान्यतया गर्ने आर्थिक निर्णयमा नै फरक पार्न सक्ने अवस्था देखिएका एउटै वा समग्रतामा हुने विशेष वा जालसाजीजन्य वा अन्य गल्तीलाई सारभूतरूपमा गलत आँकडा मानिएको छ ।

(हुमनाथ सुवेदी)
नायब महालेखापरीक्षक

आदर्श कोटवाल गाउँपालिका, बारा

१. चालु वर्षको बेरुजु २०७८।७९

१.१. बेरुजु बर्गिकरण (बिनियोजन, राजस्व, धरौटी र अन्य कारोबार)

(रु. हजारमा)

प्रारम्भिक बेरुजु			प्रतिक्रियाबाट फछ्यौट			बाँकी बेरुजु			बेरुजु						
दफा संख्या			दफा संख्या			दफा संख्या			असुल गर्नुपर्ने	नियमित गर्नुपर्ने					पेस्की
संस्थागत	लगाती	रकम	संस्थागत	लगाती	रकम	संस्थागत	लगाती	रकम		अनियमित भएको	प्रमाण कागजात पेश नभएको	राजस्व लागत जिम्मेवारी नसारेको	सोधभर्ना नलिएको	जम्मा	
८१	१४८	५०९५०	०	०	०	८१	१४८	५०९५०	४३०३	१३३९७	३३२५०	०	०	४६६४७	०

२. अघावधिक बेरुजु स्थिति २०७८।७९

(रु. हजारमा)

जिल्ला	गत वर्ष सम्मको बाँकी	समायोजन	यो वर्षको फछ्यौट	बाँकी बेरुजु	यो वर्ष सम्परीक्षणबाट कायम बेरुजु	यो वर्षको बेरुजु	कुल बेरुजु बाँकी
आदर्श कोटवाल गाउँपालिका बारा	६१३५९	०		६१३५९	०	५०९५०	११२३०९

कार्यालय र स्थान : आदर्श कोटवाल गाउँपालिका, बारा,

पद	नाम	कार्यकाल सुरु मिति	कार्यकाल समाप्त मिति
कार्यालय प्रमुख	pramod kumar sah	२०७७-४-१	हाल सम्म कार्यरत
लेखा प्रमुख	subodh prasad kushwaha	२०७७-४-१	हाल सम्म कार्यरत
बेरुजु रकम			५०,९५०,०७१.१७

स्थानीय तह :

गत वर्षको जिम्मेवारी		१,३४,२९,९७७		
आम्दानी		खर्च		
संघीय सरकारबाट अनुदान	३०,७४,२०,०००	चालु खर्च	२२,०२,००,०७८	
प्रदेश सरकारबाट अनुदान	१,४६,८६,०००	पूँजीगत खर्च	२२,७७,४२,२६३	
राजस्व बाँडफाँट	७,०९,५६,२८५	वित्तीय/अन्य व्यवस्था	१५,८७,४७,३८३	
आन्तरिक आय	३३,५३,५७८			
अन्य आय	२४,३७,४६,१०६			
कुल आय	६४,०१,६१,९६९	कुल खर्च	६०,६६,८९,७२४	
बाँकी मौज्दात		४,६९,०२,२२२		
क्रम	भौचर नं.	भौचर मिति	बिषय	बेरुजु रकम
१			परिचय - स्थानीय शासन पद्धतिलाई सुदृढ गरी स्थानीय तहमा विधायिकी, कार्यकारिणी र न्यायिक अभ्यासलाई संस्थागत गर्दै स्थानीय सरकारको संचालन गर्ने उद्देश्यले यस गाउँपालिकाको स्थापना भएको हो । स्थानीय सरकारले संचालन गर्ने कार्यमा सहकारिता, सह-अस्तित्व र समन्वयलाई प्रवर्द्धन गर्नु र स्थानीय सरकारका काममा जनसहभागिता, उत्तरदायित्व, पारदर्शिता सुनिश्चित गरी नागरिकलाई गुणस्तरीय सेवा प्रदान गर्नु यस गाउँपालिकाको उद्देश्य रहेको छ । यस गाउँपालिका अन्तर्गत ८ वडा रहेका छन भने क्षेत्रफल ३६.२५ वर्ग किलोमिटर रहेको छ ।	

२		<p>लेखापरीक्षण - पालिकाको आर्थिक वर्ष २०७८।७९ को लेखापरीक्षण वार्षिक लेखापरीक्षण योजना २०७९, निकायगत लेखापरीक्षण योजना, व्यवस्थापन प्रतिनिधित्व पत्र एवं अनुबन्धन पत्र, आन्तरिक लेखापरीक्षण प्रतिवेदन र अन्य विवरण समेतलाई आधार मानी सम्पन्न गरिएको छ । लेखापरीक्षण टोलीमा रहेको सीमित साधन र स्रोत, सूचनाको पहुँचमा हुने सीमितता, कम समयमा धेरै कार्यक्षेत्रको लेखापरीक्षण गर्नुपर्ने अवस्था, प्राविधिक ज्ञानको सीमितता, कारोबारको जटिलता जस्ता कारण सम्पूर्ण आर्थिक कारोबारको कानूनी वैधता परीक्षण गर्न नसकिने लगायतका सीमाहरू लेखापरीक्षणमा रहेका छन् । लेखापरीक्षण ऐन, २०७५ र नेपाल सरकारी लेखापरीक्षणमान समेतको आधारमा नमूना छनौट गरी लेखापरीक्षण सम्पन्न गर्न सकिने आधार तथा निक्यौल गरेको जोखिममा आधारित स्वीकृत लेखापरीक्षण योजनाभित्र रही लेखापरीक्षण सम्पन्न गरी यो प्रतिवेदन जारी गरिएको छ । सारभूतरूपमा उल्लेखनीय नदेखिएका व्यहोराहरूलाई प्रतिवेदनमा समावेश गरिएको छैन । लेखापरीक्षणबाट देखिएका व्यहोरा उपर व्यवस्थापन पक्षसँग छलफल सम्पन्न पछि कायम भएका व्यहोरा निम्नानुसार छन् ।</p>																																																																																																		
३		<p>असुली - लेखापरीक्षणको क्रममा अग्रिम कर बापत रु २१,३०० असुली भई दाखिला भएको प्रमाण प्राप्त भएको छ ।</p>																																																																																																		
४		<p>वित्तीय प्रतिवेदन - स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ६९ र ७२ बमोजिम यस पालिकाले प्राप्त गरेको आय, अनुदान तथा सहायता समेत स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणालीबाट तयार भएको आर्थिक वर्ष २०७८।७९ को वित्तीय प्रतिवेदन देहाय बमोजिम रहेको छः</p> <table border="1" data-bbox="338 565 1801 1417"> <thead> <tr> <th colspan="9">प्राप्ती भुक्तानी हिसाव</th> </tr> <tr> <th rowspan="2">विवरण</th> <th rowspan="2">टिप्पणी</th> <th colspan="3">यस वर्ष रु.</th> <th colspan="4">गतवर्ष रु.</th> </tr> <tr> <th>बजेट</th> <th>आफैले गरेको प्राप्ति/भुक्तानी</th> <th>वस्तुगत/सोझै भुक्तानी</th> <th>जम्मा</th> <th>आफैले गरेको प्राप्ति/भुक्तानी</th> <th>वस्तुगत/सोझै भुक्तानी</th> <th>जम्मा</th> </tr> </thead> <tbody> <tr> <td>प्राप्ती (क+ख)</td> <td></td> <td>४८,८४,९२,६६९.३०</td> <td>४०,८३,९७,६०९.२७</td> <td></td> <td>४०,८३,९७,६०९.२७</td> <td>५,९५,०२,९७०.२६</td> <td></td> <td>५,९५,०२,९७०.२६</td> </tr> <tr> <td>क. प्राप्ति (संचितकोषमा आम्दानी बाँधिने)</td> <td></td> <td></td> <td>३९,६४,९५,८६३.२७</td> <td>०</td> <td>३९,६४,९५,८६३.२७</td> <td>४,७९,५७,०८३.२६</td> <td>०</td> <td>४,७९,५७,०८३.२६</td> </tr> <tr> <td>११००० कर</td> <td>११</td> <td>१०,२२,४३,५७७.५०</td> <td>७,३९,४७,३७७.२७</td> <td>०</td> <td>७,३९,४७,३७७.२७</td> <td>४,६७,३९,९७२.३४</td> <td>०</td> <td>४,६७,३९,९७२.३४</td> </tr> <tr> <td>१३००० अनुदान</td> <td></td> <td>३२,३४,०६,०००.००</td> <td>३२,२९,०६,०००.००</td> <td>०</td> <td>३२,२९,०६,०००.००</td> <td>०</td> <td>०</td> <td>०</td> </tr> <tr> <td>संघीय सरकार</td> <td>१२</td> <td>३०,८७,२०,०००.००</td> <td>३०,७४,२०,०००.००</td> <td>०</td> <td>३०,७४,२०,०००.००</td> <td>०</td> <td>०</td> <td>०</td> </tr> <tr> <td>प्रदेश सरकार</td> <td>१२</td> <td>१,४६,८६,०००.००</td> <td>१,४६,८६,०००.००</td> <td>०</td> <td>१,४६,८६,०००.००</td> <td>०</td> <td>०</td> <td>०</td> </tr> <tr> <td>१४००० अन्य राजस्व</td> <td></td> <td>५,४५,४३,०७९.३०</td> <td>३,६२,४८६.००</td> <td>०</td> <td>३,६२,४८६.००</td> <td>४,२५,९९०.९२</td> <td>०</td> <td>४,२५,९९०.९२</td> </tr> <tr> <td>१५००० विविध प्राप्ति</td> <td></td> <td>४५,०००.००</td> <td>०</td> <td>०</td> <td>०</td> <td>०</td> <td>०</td> <td>०</td> </tr> </tbody> </table>	प्राप्ती भुक्तानी हिसाव									विवरण	टिप्पणी	यस वर्ष रु.			गतवर्ष रु.				बजेट	आफैले गरेको प्राप्ति/भुक्तानी	वस्तुगत/सोझै भुक्तानी	जम्मा	आफैले गरेको प्राप्ति/भुक्तानी	वस्तुगत/सोझै भुक्तानी	जम्मा	प्राप्ती (क+ख)		४८,८४,९२,६६९.३०	४०,८३,९७,६०९.२७		४०,८३,९७,६०९.२७	५,९५,०२,९७०.२६		५,९५,०२,९७०.२६	क. प्राप्ति (संचितकोषमा आम्दानी बाँधिने)			३९,६४,९५,८६३.२७	०	३९,६४,९५,८६३.२७	४,७९,५७,०८३.२६	०	४,७९,५७,०८३.२६	११००० कर	११	१०,२२,४३,५७७.५०	७,३९,४७,३७७.२७	०	७,३९,४७,३७७.२७	४,६७,३९,९७२.३४	०	४,६७,३९,९७२.३४	१३००० अनुदान		३२,३४,०६,०००.००	३२,२९,०६,०००.००	०	३२,२९,०६,०००.००	०	०	०	संघीय सरकार	१२	३०,८७,२०,०००.००	३०,७४,२०,०००.००	०	३०,७४,२०,०००.००	०	०	०	प्रदेश सरकार	१२	१,४६,८६,०००.००	१,४६,८६,०००.००	०	१,४६,८६,०००.००	०	०	०	१४००० अन्य राजस्व		५,४५,४३,०७९.३०	३,६२,४८६.००	०	३,६२,४८६.००	४,२५,९९०.९२	०	४,२५,९९०.९२	१५००० विविध प्राप्ति		४५,०००.००	०	०	०	०	०	०	
प्राप्ती भुक्तानी हिसाव																																																																																																				
विवरण	टिप्पणी	यस वर्ष रु.			गतवर्ष रु.																																																																																															
		बजेट	आफैले गरेको प्राप्ति/भुक्तानी	वस्तुगत/सोझै भुक्तानी	जम्मा	आफैले गरेको प्राप्ति/भुक्तानी	वस्तुगत/सोझै भुक्तानी	जम्मा																																																																																												
प्राप्ती (क+ख)		४८,८४,९२,६६९.३०	४०,८३,९७,६०९.२७		४०,८३,९७,६०९.२७	५,९५,०२,९७०.२६		५,९५,०२,९७०.२६																																																																																												
क. प्राप्ति (संचितकोषमा आम्दानी बाँधिने)			३९,६४,९५,८६३.२७	०	३९,६४,९५,८६३.२७	४,७९,५७,०८३.२६	०	४,७९,५७,०८३.२६																																																																																												
११००० कर	११	१०,२२,४३,५७७.५०	७,३९,४७,३७७.२७	०	७,३९,४७,३७७.२७	४,६७,३९,९७२.३४	०	४,६७,३९,९७२.३४																																																																																												
१३००० अनुदान		३२,३४,०६,०००.००	३२,२९,०६,०००.००	०	३२,२९,०६,०००.००	०	०	०																																																																																												
संघीय सरकार	१२	३०,८७,२०,०००.००	३०,७४,२०,०००.००	०	३०,७४,२०,०००.००	०	०	०																																																																																												
प्रदेश सरकार	१२	१,४६,८६,०००.००	१,४६,८६,०००.००	०	१,४६,८६,०००.००	०	०	०																																																																																												
१४००० अन्य राजस्व		५,४५,४३,०७९.३०	३,६२,४८६.००	०	३,६२,४८६.००	४,२५,९९०.९२	०	४,२५,९९०.९२																																																																																												
१५००० विविध प्राप्ति		४५,०००.००	०	०	०	०	०	०																																																																																												

ख. अन्य प्राप्ति		८१,७५,०१२.५०	१,१९,०१,७४६.००		१,१९,०१,७४६.००	४३,४५,०८७.००		४३,४५,०८७.००
कोषहरू		८१,७५,०१२.५०	९४,६६,२१३.००	०	९४,६६,२१३.००	२९,९२,५२९.००	०	२९,९२,५२९.००
धरोटी		०	२४,३५,५३३.००	०	२४,३५,५३३.००	१३,५२,५५८.००	०	१३,५२,५५८.००
भुक्तानी (ग+घ)		६२,२७,१२,४४४.९०	४४,७९,४२,३४१.८०		४४,७९,४२,३४१.८०	३१,४४,१३,३४१.८३		३१,४४,१३,३४१.८३
ग. भुक्तानी (सञ्चित कोषबाट)		६१,४५,३७,४३२.४०	४४,५४,९७,२४२.८०		४४,५४,९७,२४२.८०	३०,७३,७६,३०३.८३		३०,७३,७६,३०३.८३
२१००० पारिश्रमिक / सुविधा	१८	९,३२,७९,०००.००	७,७३,१४,१७९.९०	०	७,७३,१४,१७९.९०	७,९६,२२,९६०.१८	०	७,९६,२२,९६०.१८
२२००० मालसामान तथा सेवाको उपयोग	१८	११,५६,४८,२४२.८३	९,२७,८७,१८७.९९	०	९,२७,८७,१८७.९९	५,८१,३२,६९५.४५	०	५,८१,३२,६९५.४५
२५००० सहायता (Subsidy)	१८	३२,००,०००.००	१३,९९,५००.००	०	१३,९९,५००.००	१,२५,५०,६४३.४६	०	१,२५,५०,६४३.४६
२७००० सामाजिक सुरक्षा	१८	१,८८,३६,३०५.१०	२७,५४,४२१.००	०	२७,५४,४२१.००	५४,६७,११६.००	०	५४,६७,११६.००
२८००० अन्य खर्च	१८	४,६८,०६,९४०.००	४,३४,९९,६९०.००	०	४,३४,९९,६९०.००	१०,५९,५३६.००	०	१०,५९,५३६.००
३१००० गैर वित्तीय सम्पत्ती / पूँजीगत खर्च	१८	३३,६७,६६,९४४.४७	२२,७७,४२,२६३.९१	०	२२,७७,४२,२६३.९१	१५,०५,४३,३५२.७४	०	१५,०५,४३,३५२.७४
घ. अन्य भुक्तानी		८१,७५,०१२.५०	२४,४५,०९९.००		२४,४५,०९९.००	३१,४४,१३,३४१.८३		३१,४४,१३,३४१.८३
कोषहरू		८१,७५,०१२.५०	१६,०६,३३०.००	०	१६,०६,३३०.००	६७,७७,०३८.००	०	६७,७७,०३८.००
धरोटी		०	८,६३,०००.००	०	८,६३,०००.००	२,६०,०००.००	०	२,६०,०००.००
कट्टी रकम भुक्तानी/दाखिला			२४,३३९.००		२४,३३९.००			

			गर्न बाकी						
			ड. यो वर्षको बचत (न्युन)	(१३,४२,९९,७७५.६०)	(३,९६,२४,७३२.५३)		(३,९६,२४,७३२.५३)	(२६,२९,९९,१७१.५७)	(२६,२९,९९,१७१.५७)
			च. गतवर्षको जिम्मेवारी रकम (अ.लया)		१३,८३,६७,२७४.६०		१३,८३,६७,२७४.६०	१०,५३,९२,९७१.७३	१०,५३,९२,९७१.७३
			वर्षान्तको बाकी रकम (ड + च)	(१३,४२,९९,७७५.६०)	९,८७,४२,५४२.०७		९,८७,४२,५४२.०७	(१५,७५,९८,१९९.८४)	(१५,७५,९८,१९९.८४)
			बैंक तथा नगद बाकी	२४	९,३३,५८,९३५.५७		९,३३,५८,९३५.५७	१२,४९,०८,१६६.०४	१२,४९,०८,१६६.०४
५			बढी जिम्मेवारी - स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणालीबाट तयार भएको आ.ब. २०७८/०७९ को वित्तीय प्रतिवेदन म.ले.प.फा.नं. २७२ को अनुसूची १० मा सञ्चित कोषमा गत वर्ष रु ११,८६,३९,७३६.८४ बाँकी मौज्दात रहेकोमा यो वर्ष रु १३,४२,९९,७७५.६० जिम्मेवारी सारेको पाइयो । यसरी वित्तीय प्रतिवेदनमा रु १,५६,६०,०३८.७६ बढी जिम्मेवारी सारेको सम्बन्धमा यकिन गरी हिसाब मिलान गर्नुपर्दछ ।						
६			वित्तीय विवरणको यथार्थता - पालिकाको आर्थिक कार्यप्रणालीको लेखाङ्कनको गर्न स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सुत्र) प्रयोगमा रहेको छ ।पालिकाले आर्थिक कारोवार लेखा गर्दा सुत्रको प्रयोग गरी सम्पूर्ण आर्थिक कारोवार गर्नुपर्दछ भने सोही प्रणालीबाट स्थानीय तहको वित्तीय विवरण स्थानीय सरकारको कोषको प्राप्ति र भुक्तानीको एकीकृत वार्षिक प्रतिवेदन (म.ले.प.फा.नं २७२) तयार गर्नुपर्छ ।तर पालिकाले सामाजिक सुरक्षा तथा संरक्षणको रु ९,५१,३८,६८१ एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रमको रु १,६४,००,००० र अन्य खर्च ४,६४,००० समेत गरी कुल रु ११,२०,०२,६८१ सुत्रमा लेखा राखेको छैन । जसले गर्दा सुत्र प्रणालीबाट तयार भएको वित्तीय विवरण समेत पूर्ण नहुँदा वित्तीय विवरणले पालिकाको यथार्थ आर्थिक अवस्थाको चित्रण गरेको छैन । तसर्थ पालिकामा हुने सबै आर्थिक कारोवार सुत्र मार्फत हुने र सबै कारोवार वित्तीय विवरणमा समावेश हुने व्यवस्था गर्नुपर्दछ ।						
७			बैङ्क हिसाब विवरण - स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७६ अनुसार पालिकाको कारोवार, आय व्ययको लेखा प्रणाली तथा राजश्व र खर्च शीर्षकको वर्गीकरण अनुसार राष्ट्र पने व्यवस्था छ । पालिकाको निम्नानुसारको खातामा खेस्ता र वर्षान्तको बैङ्क मौज्दातमा देहाय अनुसार फरक परेको मा बैंक हिसाब मिलान विवरण म.ले.प.फा.नं २२१ तयार गरेको छैन । फरक रकम सम्बन्धमा एकिन गरी हिसाब मिलान गर्नुपर्दछ ।						
			खाता	खेस्ता अनुसार मौज्दात रु.	बैङ्क स्टेटमेन्ट अनुसार वर्षान्तको मौज्दात रु.		फरक रु.		
			स्थानीय तह सञ्चित कोष खाता	५,५०,०००.००	५,४९,९९९.९७		०.०३		
			चालु खर्च खाता	३,८५,६५,८९७.५३	३,८५,९७,३४१.४३		३१,४४३.९०		
			पूँजीगत खर्च खाता	३,९६,२१,७३६.०९	३,९६,२१,७३६.०९		०		
			विविध खर्च खाता	४१,०६,८३७.५०	४१,०६,८३७.५०		०		
			विपद व्यवस्थापन खाता	११,८५,०७६.००	११,८५,०७६.००		०		

			<table border="1"> <tr> <td>आन्तरिक राजस्व खाता</td> <td>३३,५३,५७८.००</td> <td>३३,५३,५७८.००</td> <td>०</td> </tr> <tr> <td>धरौटी मौज्जात</td> <td>२८,४८,६२६.००</td> <td>२८,४८,६२६.००</td> <td></td> </tr> <tr> <td>बॉण्डफाँडबाट प्राप्त राजस्व खाता</td> <td>३१२७१८४.४५</td> <td>३१२७१८४.४५</td> <td>०</td> </tr> <tr> <td>जम्मा</td> <td>९,३३,५८,९३५.५७</td> <td>९,३३,९०,३७९.४४</td> <td>३१,४४३.९३</td> </tr> </table>	आन्तरिक राजस्व खाता	३३,५३,५७८.००	३३,५३,५७८.००	०	धरौटी मौज्जात	२८,४८,६२६.००	२८,४८,६२६.००		बॉण्डफाँडबाट प्राप्त राजस्व खाता	३१२७१८४.४५	३१२७१८४.४५	०	जम्मा	९,३३,५८,९३५.५७	९,३३,९०,३७९.४४	३१,४४३.९३					
आन्तरिक राजस्व खाता	३३,५३,५७८.००	३३,५३,५७८.००	०																					
धरौटी मौज्जात	२८,४८,६२६.००	२८,४८,६२६.००																						
बॉण्डफाँडबाट प्राप्त राजस्व खाता	३१२७१८४.४५	३१२७१८४.४५	०																					
जम्मा	९,३३,५८,९३५.५७	९,३३,९०,३७९.४४	३१,४४३.९३																					
८			<p>फरक जिम्मेवारी - पालिकाले आफ्नो कारोबारको जिम्मेवारी भिडान गरी हिसाव यकिन गर्नुपर्दछ । गत वर्षको एकीकृत आय व्यय विवरणमा अन्तिम मौज्जात रु. १३,२१,४४,९५०.२३ रहेको भनी उल्लेख भएकोमा यो वर्षको आय व्यय विवरणले शुरु मौज्जात रु १३,४२,९९,७७५.६० जिम्मेवारी सारेको देखाएको छ । यसरी मौज्जात रकम रु २१,५४,८२५.३७ बढी जिम्मेवारी सारेको सम्बन्धमा एकिन गरी हिसाब मिलान गर्नुपर्दछ ।</p>																					
९			<p>फरक हिसाव - पालिकाले सुत्रबाट तयार गरेको स्थानीय सरकारको कोषको प्राप्ति र भुक्तानीको एकीकृत वार्षिक प्रतिवेदन (म.ले.प.फा.नं. २७२) ले सबै कारोबार नसमेटेको कारण लेखापरीक्षणका क्रममा पालिकाबाट भएका सबै कारोबार समेटिने गरी एकीकृत आर्थिक विवरण तयार गर्न लगाइएकोमा उक्त दुई विवरणमा देहाय अनुसार गत वर्षको जिम्मेवारी रु.४०,६७,४९९.०० यस वर्षको प्राप्ति रु. ११,०९,४३,११५.८३ यस वर्षको भुक्तानी रु. १५,८७,४७,३८२.२८ र बैङ्क मौज्जात रु. ५,१८,४०,३१९.५५ फरक परेको छ । सुत्रमा पालिकाको सम्पूर्ण आर्थिक कारोबारहरू समाविष्ट गरी म.ले.प.फा.नं. २७२ ले पालिकाको समष्टिगत आर्थिक कारोबारको यथार्थ अवस्था चित्रण गर्ने व्यवस्था गर्नुपर्दछ ।</p> <table border="1"> <thead> <tr> <th>विवरण</th> <th>गतवर्षको जिम्मेवारी</th> <th>यसवर्षको प्राप्ति (आय)</th> <th>यसवर्षको भुक्तानी (व्यय)</th> <th>बैङ्क मौज्जात</th> </tr> </thead> <tbody> <tr> <td>सुत्र अनुसारको वार्षिक प्रतिवेदन (म.ले.प.फा.नं. २७२)</td> <td>१३,८३,६७,२७४.६०</td> <td>४०,८३,१७,६०१.२७</td> <td>४४,७९,४२,३४१.८०</td> <td>९,८७,४२,५४२.०७</td> </tr> <tr> <td>एकीकृत आर्थिक विवरण अनुसार</td> <td>१३,४२,९९,७७५.६०</td> <td>५१,९२,६०,७१७.१०</td> <td>६०,६६,८९,७२४.०८</td> <td>४,६९,०२,२२२.५२</td> </tr> <tr> <td>फरक</td> <td>४०,६७,४९९.००</td> <td>(११,०९,४३,११५.८३)</td> <td>(१५,८७,४७,३८२.२८)</td> <td>५,१८,४०,३१९.५५</td> </tr> </tbody> </table>	विवरण	गतवर्षको जिम्मेवारी	यसवर्षको प्राप्ति (आय)	यसवर्षको भुक्तानी (व्यय)	बैङ्क मौज्जात	सुत्र अनुसारको वार्षिक प्रतिवेदन (म.ले.प.फा.नं. २७२)	१३,८३,६७,२७४.६०	४०,८३,१७,६०१.२७	४४,७९,४२,३४१.८०	९,८७,४२,५४२.०७	एकीकृत आर्थिक विवरण अनुसार	१३,४२,९९,७७५.६०	५१,९२,६०,७१७.१०	६०,६६,८९,७२४.०८	४,६९,०२,२२२.५२	फरक	४०,६७,४९९.००	(११,०९,४३,११५.८३)	(१५,८७,४७,३८२.२८)	५,१८,४०,३१९.५५	
विवरण	गतवर्षको जिम्मेवारी	यसवर्षको प्राप्ति (आय)	यसवर्षको भुक्तानी (व्यय)	बैङ्क मौज्जात																				
सुत्र अनुसारको वार्षिक प्रतिवेदन (म.ले.प.फा.नं. २७२)	१३,८३,६७,२७४.६०	४०,८३,१७,६०१.२७	४४,७९,४२,३४१.८०	९,८७,४२,५४२.०७																				
एकीकृत आर्थिक विवरण अनुसार	१३,४२,९९,७७५.६०	५१,९२,६०,७१७.१०	६०,६६,८९,७२४.०८	४,६९,०२,२२२.५२																				
फरक	४०,६७,४९९.००	(११,०९,४३,११५.८३)	(१५,८७,४७,३८२.२८)	५,१८,४०,३१९.५५																				
१०			<p>सर्शत फिर्ता - गाउँपालिकाको वित्तीय प्रतिवेदन २७२ ले संघीय स्रोत तर्फ फिर्ता गर्नुपर्ने रु ४,५९,४९,८०९.७४ र प्रदेश अनुदान तर्फ फिर्ता गर्नुपर्ने देखाएको रु ७,९४,८८१ मिति २०७९।७।३ मा मात्र फिर्ता गरेको पाइयो । फिर्ता गर्न बाँकी अनुदान रकम समयमै फिर्ता गर्नुपर्दछ ।</p>																					
११			<p>कट्टि रकम दाखिला - पालिकाको वित्तीय प्रतिवेदन २७२ ले विभिन्न कट्टि रकम दाखिला गर्न बाँकी रु २४,२३१ देखाएकोमा सो दाखिला भएको प्रमाण पेश नभएकोले पेश गर्नुपर्ने रु</p>	२४,२३१																				
१२			<p>आन्तरिक नियन्त्रण प्रणाली - स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७८ बमोजिम आन्तरिक नियन्त्रण प्रणाली तयार गरि लागु गर्नुपर्ने व्यवस्था छ । तर पालिकाले त्यस्तो प्रणाली तयार गरी लागु गरेको पाईएन। जसले गर्दा पालिकाको आन्तरिक नियन्त्रण प्रणाली कमजोर रहेको र सोमाथि विश्वस्त हुन सक्ने अवस्था रहेको छैन । यस सम्बन्धमा देखिएका केही व्यहोराहरू देहाय बमोजिम रहेका छन्:</p> <ul style="list-style-type: none"> पालिकाले उद्देश्य प्राप्तिसमा आइपर्ने सक्ने सम्भावित जोखिमहरू पहिचान गरि सोको निराकरणको प्रयास गरेको अभिलेख राखेको छैन । निजामती सेवा ऐन २०४९ बमोजिम यस पालिकाकामा कार्यरत कर्मचारीहरूको कार्य विवरण बनाई सोको आधारमा कार्यसम्पादन मुल्याङ्कन गर्नुपर्नेमा सो गरेको पाईएन । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन,२०७६ को दफा ३३ (४) मा प्रत्येक ३ महिनामा आन्तरिक लेखापरीक्षण गरि सोको प्रतिवेदन दिनुपर्नेमा वर्षको एकपटक मात्र आन्तरिक लेखापरीक्षण गरेको र अन्तिम लेखापरीक्षण अवधिसम्म पनि आन्तरिक लेखापरीक्षकबाट औल्याइएका 																					

		कैफियतहरु सम्बोधन भएको पाइएन । पालिकाले यस वर्ष कार्य सञ्चालन निर्देशिका तर्जुमा नगरी बैठक भत्ता, तालिम, गोष्ठी लगायतका कार्यक्रममा खर्च गरेको पाइयो ।	
१३		<p>योजना तथा बजेट कार्यान्वयन - योजना तथा बजेट कार्यान्वयनको क्रममा देखिएका केही प्रमुख व्यहोराहरु निम्नानुसार रहेका छन्:</p> <ul style="list-style-type: none"> • अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा १७ मा पालिकाले मध्यकालीन खर्च संरचना तयार गर्नुपर्ने व्यवस्था रहेकोमा पालिकाले सो व्यवस्था कार्यान्वयन गर्न आवधिक योजना र मध्यकालीन खर्चको संरचना तयार गरेको छैन । • दिगो बिकासका लक्ष्य तथा संघ र प्रदेशको आवधिक योजनासँग सामञ्जस्य हुने गरी आयोजना छनौट गर्न स्थानीय स्तरको आयोजना बैंक वा आयोजना सूचि बनाई कार्यान्वयन गर्नुपर्नेमा गरेको पाइएन । • आर्थिक वर्षको अन्त्यतिर अत्याधिक पूँजीगत खर्च गर्ने प्रवृत्ति यो वर्ष पनि कायमै रहेको देखियो । कुल पूँजीगत खर्च रु २२ करोड ७७ लाख भएकोमा प्रथम चौमासिकमा रु २ करोड ६१ लाख, दोश्रो चौमासिकमा रु ९ करोड ०७ लाख र तेस्रो चौमासिकमा रु ११ करोड ०९ लाख (४८.७० प्रतिशत) खर्च भएको देखिन्छ । वर्षान्तको खर्च उच्च रहेको छ । • सार्वजनिक खरिद ऐन, २०६३ अनुसार रु. १० करोड भन्दा बढी रकमको वस्तु, निर्माण, परामर्श लगायत खरिद गर्दाखरिद गुरुयोजना तयार गर्नुपर्ने र रु १० लाख भन्दा बढीको खरिद गर्दा बार्षिक खरिद योजना तयार गर्नुपर्नेमा पालिकाले रु २२ करोड ७७ लाखको पूँजीगत खर्च गरेकोमा खरिद गुरुयोजना तथा बार्षिक खरिद योजना तयार गरेको पाइएन । • स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७९ तथा पालिकाको विनियोजन ऐन, २०७८ को दफा २ अनुसार यस वर्ष शुरु विनियोजित बजेटबाट रु १ करोड १३ लाख ३० हजार रकमान्तर गरेको छ। आर्थिक वर्षको अन्तमा रकमान्तर गर्ने परिपाटीमा सुधार भएको पाइएन । • आन्तरिक राजस्व अनुमानमा कर तथा शुल्क अनुमानको ठोस आधार निर्माण गरेको पाइएन । • पालिकाको स्थानीय राजस्व क्षमताको खास अध्ययन गरी सोही अनुरूप राजस्व परिचालनको लागि विधि, उपकरण तथा जनशक्ति परिचालन भएको पाइएन । • मर्मत सम्भार कोष लगायतका कोषहरुको कार्यविधि कानून बनाइ कार्यान्वयन गरेको पाइएन । • कार्यविधि वेगर आर्थिक सहायता वितरण गरेको देखियो । • स्थानीय तथ्यांक तथा अभिलेख व्यवस्थापनको लागि नीति, कानून, मापदण्ड तयार गरी कार्यान्वयन गरेको पाइएन । यसबाट स्थानीय तथ्यांक व्यवस्थापन प्रणाली भरपर्दो र विश्वसनिय देखिएन । • पालिकाले आफ्नो स्वामित्वमा रहेका सबै प्रकारका चल अचल सम्पत्ति सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणालीमा अभिलेख नराखेको, साबिक गाउँ विकास समिति र बिषयगत कार्यालयबाट हस्तान्तरण भइ आएका सम्पत्तिहरुको स्पष्ट अभिलेख नराखेको तथा जिन्सी निरीक्षण गरी सो को प्रतिवेदन कार्यान्वयन गरेको पाइएन । • पालिकाले समयमै बजेट कार्यान्वयन गर्न सकेको पाइएन । गत वर्ष विनियोजित बजेट मध्ये पूँजीगत तर्फ २६ आयोजनाको लागि रु ३,६९,९३,५६० र चालु तर्फ रु २१,३१,२४२ गरी कुल रु ३,९१,२४,८०२ भुक्तानी बाँकीको रुपमा यो वर्ष खर्च गरेको देखिन्छ । यसरी समयमै बजेट कार्यान्वयन गर्न नसके कमजोरीमा सुधार हुनुपर्दछ । <p>उल्लेखित अवस्थाका कारण पालिकाको वित्तीय व्यवस्थापन कुशल भएको देखिदैन । तसर्थ पालिकाले योजना तथा बजेट कार्यान्वयनलाई विश्वसनीय र प्रभावकारी बनाउने तर्फ ध्यान दिनुपर्दछ ।</p>	
१४		<p>उपभोक्ता समिति परिचालन - पालिकाले उपभोक्ता समिति मार्फत कार्य गराउँदा आयोजनाको अनुगमन गर्ने गरेको भएतापनि त्यस्तो अनुगमन कार्य मापनिय सूचकको आधारमा नभइ सामान्य फाराममा भुक्तानीको सिफारिसमा मात्र सिमित रहेको, प्रत्येक चरणको गुणस्तर प्रमाण संलग्न नगरेको, वर्षेनी खण्ड खण्डमा आयोजनाको काम भएकोमा एकिकृत नापी किताब र आयोजनागत एकिकृत खर्च विवरण तयार नगरेको लगायतका कमजोरीहरुका कारण उपभोक्ता समितिबाट भएका सबै कार्य मितव्ययी र गुणस्तरीय तवरले समयमै भएको छ भनी आश्वस्त हुन सकिएन । उपभोक्ता</p>	

		<p>समिति परिचालन सम्बन्धी देखिएका निम्नानुसारका कमजोरीहरू समयमै सुधार गरी उपभोक्ता समिति परिचालन कार्यलाई थप प्रभावकारी बनाइनुपर्दछ ।</p> <ul style="list-style-type: none"> • सञ्चालित योजनाको सूचनापाटीमा आय-व्यय, अपेक्षित र वास्तविक लाभका साथै उपभोक्ताको योगदान र कार्य सम्पादन लगायतका विषय पारदर्शी गर्न सकेको छैन । सरोकारवाला सहितको सार्वजनिक सुनुवाई र सार्वजनिक परीक्षण गर्नुपर्नेमा उपभोक्ता समितिका पदाधिकारी भित्रमात्र यस्तो सुनुवाई वा परीक्षण सीमित गरेको अवस्था समेत छ । साथै मर्मत सम्भारको जिम्मा सहित सम्पन्न योजना उपभोक्तालाई हस्तान्तरण र सो को अभिलेखिकरण नगरेको । • सबै प्रकारका आयोजनाको प्रत्येक चरणमा गुणस्तर प्रमाण संलग्न नगरेको । • उपभोक्ताको योगदान न्यूनरूपले जुटाएको । • लागत अनुमान तयार गर्दा जटिल प्रकृतिको काम नखुलाइएको र उपभोक्ता समितिले हेभि मेशिन प्रयोग गर्दा प्राविधिकको सिफारिस लिई सार्वजनिक निकायबाट सहमती लिएको पुष्ट्याई नभएको अवस्थामा समेत नापजाँच गरी भुक्तानी दिने गरेको । • लागत अनुमान र कार्य सम्पन्न प्रतिवेदन तयार गर्दा प्राविधिकले सम्झौता अनुसार उपभोक्ता समितिबाट गर्ने कार्य र रकम नखुलाई एकमुष्ट रुपमा रकम मात्र खुलाउने गरेको । • पालिकाको योजना संचालन, कार्यान्वयन र कार्यप्रक्रियामा पारदर्शिता र जवाफदेहिताको वृद्धि गर्न सार्वजनिक परीक्षण तथा उपभोक्ता समिति परिचालन सम्बन्धी निर्देशिका बनाई कार्यान्वयनमा नल्याएको । • उपभोक्ता समितिले सञ्चालन गरेका कतिपय आयोजनाहरूमा अनुगमन समितिले अनुगमन गर्दा मापनिय सूचक सहितको फारामहरूको प्रयोग नगरेको र कतिपय आयोजनामा अनुगमन समिति संयोजक सहित सबै पदाधिकारीले अनुगमन नगरेको । • उपभोक्ता समितिले आयोजना फरफारकको लागि पेश गरेको डोर हाजिर प्रमाणित नगरेको र कार्य सम्पन्न शुरु हुनु भन्दा अघिको र कार्य सम्पन्न पश्चातको फोटो मिति समेत खुलाई राख्ने नगरेको । • पालिकाबाट सञ्चालित आयोजनाको मर्मत सम्भारको लागि मर्मत सम्भार कार्यविधि तर्जुमा गरेको पाइएन । <p>भवन, सिचाई जस्ता एउटै आयोजना बर्षेनी खण्ड खण्डमा बजेट विनियोजन गरी कार्यान्वयन गरेकोमा सो को एकिकृत आयोजनागत खर्च विवरण र एकिकृत नापि तयार नगरेको ।स साना भवन जस्ता संरचनामा केही खण्डको मात्र कार्य गराई कार्य सम्पन्न तयार गर्ने गरेको ।</p>	
१५		<p>ठेक्का व्यवस्थापन - पालिकाले बजेट कार्यान्वयनको क्रममा ठेक्का व्यवस्थापन गर्दा देखिएका कमजोरीहरू निम्नानुसार रहेका छन्:</p> <ul style="list-style-type: none"> • नापी किताब (म.ले.प.फा.नं. ५०३) छुट्टै अभिलेखको रुपमा राख्ने व्यवस्था नगरेको, • नापी किताब नियन्त्रण खाता (म.ले.प.फा.नं. ५१२) नरहेको । • आइटमवाइज कार्य अभिलेख खाता (म.ले.प.फा.नं. ५०५) नराखेको । • ठेक्कागत अभिलेख खाता (म.ले.प.फा.नं. ५०६) तयार नगरेको । • ठेक्का सम्बन्धी गोश्वारा लगत (म.ले.प.फा.नं. ५०७) तयार नगरेको । • जनसहभागितामा सम्पादित कार्यको प्रतिवेदन (म.ले.प.फा.नं. ५१४) तयार नगरेको । • तयार गरिएका अभिलेखहरू खोजेका बखत तुरुन्त प्राप्त हुन सक्ने गरी फाइल व्यवस्थापन नगरेको । • समयमै कार्य तालिका बमोजिम कार्य नगर्ने ठेकेदारलाई कानून बमोजिम जिम्मेवार बनाउन नसकेको । • अधुरो ठेक्का तोडी कालो सूचिमा राख्ने कारवाही अगाडी नबढाएको । • स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १३ मा प्रत्येक आर्थिक वर्ष शुरु हुनुभन्दा १५ दिन अगावै आफ्नो क्षेत्रभित्रको निर्माण कार्य तथा अन्य सेवाको प्रयोजनको लागि निर्माण सामग्री, ज्याला, भाडा तथा महशुलको स्थानीय न्यूनतम दररेट तोक्नुपर्नेमा नतोकिएको । <p>पालिकाको ठेक्का व्यवस्थापनमा देखिएका उपर्युक्त कमजोरीहरूका कारण आयोजना व्यवस्थापन प्रभावकारी हुन सकेको देखिदैन । साथै तोकिएका</p>	

		अभिलेख समेतनराखे कमजोरीहरु समयमै सुधार गरी आयोजना छनौट, कार्यान्वयन तथा मूल्यांकन कार्यालाई मितव्ययी, दक्षतापूर्ण र प्रभावकारी बनाइनुपर्दछ ।																					
१६		कर्मचारी व्यवस्थापन																					
१६.१		तलबी प्रतिवेदन- निजामती सेवा ऐन २०४९, स्वास्थ्य ऐन, २०५३ तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४, शिक्षा ऐन, २०२८ मा तलबी प्रतिवेदन पारित गराएर मात्र तलब खर्च लेख्नु पर्ने उल्लेख छ । पालिकाले यो वर्ष तलबी प्रतिवेदन पारित नगराई गाउँपालिका तर्फ १,४२,४८,३४३ रु. र संघीय सरकारबाट हस्तान्तरित कार्यक्रम तर्फ रु ४,९८,५१,७९२ खर्च लेखेको छ । तलबी प्रतिवेदन पारित नगरी खर्च लेख्दा पाउने भन्दा बढी तलब भत्ता ग्रेड भुक्तानी हुन सक्ने तथा लेखापरीक्षणको क्रममा भुक्तानीको तुलना गर्न नसकिने भएकोले तलबी प्रतिवेदन पारित गराएर तलब भत्ता भुक्तानी गर्नुपर्दछ ।																					
१६.२		करार कर्मचारी - यस पालिकाले विभिन्न पदमा गत विगत देखि करार नियुक्त गरेको देखियो । पालिकाको लागि आवश्यक कर्मचारीको दरबन्दी सम्बन्धी संगठन तथा व्यवस्थापन सर्वे गरी एकिन नगरी कार्यपालिकाको निर्णय अनुसार करार नियुक्ति गरी करार सेवा शुल्क शीर्षकबाट ६१ जनालाइ रु १,४०,३४,५९६ पारिश्रमिक भुक्तानी खर्च लेखेको छ । यसरी कर्मचारी नियुक्ति गरेको उपयुक्त देखिएन । संगठन तथा व्यवस्थापन सर्वेक्षण गरी कर्मचारी दरबन्दी एकिन गरी स्थायी पदपूर्ति गर्ने तर्फ ध्यान दिनुपर्दछ ।																					
१६.३		कानुनी सल्लाहकार - स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्बन्धी ऐन, २०७५ मा मधेश प्रदेशमा स्थानीयतहका प्रमुख तथा उपप्रमुखले स्वकीयसचिव । सल्लाहकार राख्न पाउने व्यवस्था गरेको छैन । त्यसैगरी स्थानीय सरकार संचालन ऐन, २०७४को दफा ८३(८) मा तोकीएको भन्दा फरक पदमा कर्मचारी पदपूर्ती गर्न नहुने उल्लेख छ । कानुनले व्यवस्था गरेको भन्दा बिपरित कानुनी सल्लाहकार रुपमा तलबभत्ता भुक्तानी हुने गरी ओम प्रकाश केशरी लाई नियुक्त गरी मासिक रु ३५००० का दरले भुक्तानी गरेको उचित देखिएन ।																					
१७		पदाधिकारी सुविधा:																					
१७.१		अनुगमन भत्ता - मधेश प्रदेशबाट जारी स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधा सम्बन्धी ऐन २०७७ को दफा ८ अनुसार पदाधिकारी तथा सदस्यले स्थानीय तहले संचालन गरेको आयोजना वा कार्यक्रमको अनुगमन गरेबापत प्रतिमहिना बढीमा तीनपटक सम्मको अनुगमन भत्ता उपाध्यक्षको लागी प्रति अनुगमन रु २५०० र अन्य सदस्यको रु २००० का दरले अनुगमन भत्ता दिने व्यवस्था छ । अनुगमन प्रतिवेदन माग गर्दा अनुगमन प्रतिवेदनको आधारमा भत्ता दिने व्यवस्था छ । अध्यक्षको ३६ वटा अनुगमनको प्रति अनुगमन रु ३००० ले रु १,०८,०००, उपाध्यक्षको ३६ वटा अनुगमनको प्रति अनुगमन रु २५०० ले रु ९०,००० र अनुगमन समितिका सदस्यको प्रति अनुगमन रु २००० ले रु ७२,००० भुक्तानी दिनुपर्नेमा निम्नानुसार बढि भुक्तानी गरी थप व्ययभार पारेको देखिएको रु	३५६,२००																				
		<table border="1"> <thead> <tr> <th>नाम</th> <th>भुक्तानी भएको अनुगमन भत्ता दर</th> <th>भुक्तानी भएको १०० वटा योजना अनुगमन भत्ता</th> <th>बढी भुक्तानी रकम</th> </tr> </thead> <tbody> <tr> <td>अध्यक्ष मुस्तुफा अन्सारी</td> <td>२०००</td> <td>१३८०००</td> <td>३००००</td> </tr> <tr> <td>उपाध्यक्ष पुनम देवि</td> <td>१३४४</td> <td>१३३४००</td> <td>४३४००</td> </tr> <tr> <td>कार्यपालिका सदस्य असोककुमार बैठा</td> <td>१३४४</td> <td>१३३४००</td> <td>६१४००</td> </tr> <tr> <td>कार्यपालिका सदस्य सरस्वति बैठा</td> <td>१३४४</td> <td>१३३४००</td> <td>६१४००</td> </tr> </tbody> </table>	नाम	भुक्तानी भएको अनुगमन भत्ता दर	भुक्तानी भएको १०० वटा योजना अनुगमन भत्ता	बढी भुक्तानी रकम	अध्यक्ष मुस्तुफा अन्सारी	२०००	१३८०००	३००००	उपाध्यक्ष पुनम देवि	१३४४	१३३४००	४३४००	कार्यपालिका सदस्य असोककुमार बैठा	१३४४	१३३४००	६१४००	कार्यपालिका सदस्य सरस्वति बैठा	१३४४	१३३४००	६१४००	
नाम	भुक्तानी भएको अनुगमन भत्ता दर	भुक्तानी भएको १०० वटा योजना अनुगमन भत्ता	बढी भुक्तानी रकम																				
अध्यक्ष मुस्तुफा अन्सारी	२०००	१३८०००	३००००																				
उपाध्यक्ष पुनम देवि	१३४४	१३३४००	४३४००																				
कार्यपालिका सदस्य असोककुमार बैठा	१३४४	१३३४००	६१४००																				
कार्यपालिका सदस्य सरस्वति बैठा	१३४४	१३३४००	६१४००																				

			गौश्वरा भौचर ४३४ बाट अनुगमन भत्ता भुक्तानी			
			कार्यपालिका सदस्य असोककुमार बैठा ८००	८००००	८००००	
			कार्यपालिका सदस्य सरस्वति बैठा ८००	८००००	८००००	
१७.२			<p>पदाधिकारी सुविधा - मधेश प्रदेशले बनाएको स्थानिय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सुविधाको सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७५ को दफा ३ मा स्थानिय तहको आन्तरिक स्रोत समेतको आधारमा सम्बन्धीत सभाले पारित गरेको सुविधा तथा भत्ता पाउने व्यवस्था छ । तर पालिकाले पदाधिकारीको वार्षिक पारिश्रमिक सुविधामा रु. ६५,०२,४९० खर्च लेखेको देखिन्छ। जुन नगरपालिकाको यो वर्षको आन्तरिक आयको तुलनामा ५०.१५ प्रतिशत रहेको देखिन्छ । उक्त कानूनले आन्तरिक स्रोत समेतको आधारमा सुविधा पाउने व्यवस्था गरेतापनि पालिकाले राजस्व बाँडफाँडबाट मात्र खर्च व्यहोरेको देखिन्छ । तसर्थ पालिकाले आन्तरिक आय बढाई यस्तो खर्चलाई आन्तरिक आयको निर्दिष्ट सिमाभित्र राख्नुपर्दछ ।</p>			
१८			<p>अनुगमन भत्ता - जनप्रतिनिधिलाई योजनाको अनुगमनको लागि भत्ता बितरण गर्दा अनुगमन संख्याको सिमा प्रदेश कानूनले तोकेको भएतापनि कर्मचारीको हकमा प्रदेश कानूनमा वा नगर सभाबाट बनाइएको कानूनमा त्यस्तो सिमा कायम गरेको देखिएन । योजनाको अनुगमन गर्ने समितिमा को को पदाधिकारी तथा कर्मचारी रहने र तिनले के कति दरमा र कति संख्यामा भत्ता पाउने स्पष्ट व्यवस्था गरेर मात्र अनुगमन भत्ता खर्च लेखिनुपर्दछ । पालिकाले भौचर नं ६२ बाट प्रमुख प्रशासकिय अधिकृत सहित ६ जना कर्मचारीलाई आर्थिक वर्ष २०७७/७८ मा १०० वटा योजना अनुगमन बापत भनी ५,१७,५३६ भुक्तानी दिएको पाइयो । त्यस्तै भौचर नं ४२९ बाट ३ कर्मचारी र १६ शिक्षकलाई समेत सामूदायिक विद्यालयको अनुगमन बापत रु १९३८०० र भौचर नं ४३४ बाट ६ कर्मचारीलाई रु ८२९६०० गरी अनुगमन भत्तामा कुल रु १५४०९३६ भुक्तानी दिएकोमा सो को आधार पेश गर्नुपर्ने रु</p>			१,५४०,९३६
१९			<p>पारिश्रमिक खर्च परीक्षण</p>			
१९.१			<p>कर्मचारी प्रोत्साहन भत्ता - स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ८६ (१) बमोजिम स्थानीय सेवा गठन, संचालन व्यवस्थापन, सेवाका शर्त तथा सुविधा सम्बन्धी आधारभूत सिद्धान्त र मापदण्ड संघीय कानून बमोजिम हुने, दफा ८६ (२) बमोजिम स्थानीय सेवाको गठन, संचालन तथा व्यवस्थापन सेवाको शर्त तथा सुविधा सम्बन्धी अन्य व्यवस्था स्थानीय तहले बनाएको कानून बमोजिम हुने व्यवस्थाछ। स्थानीयतहले कानून नबनाई यो वर्ष तलबको ३५ प्रतिशतले गाँउपालिकाका १५ जना कर्मचारी लाइ प्रोत्साहन भत्ता बापत रु १४,९२,५५४ खर्च गरेको छ । यस्तो सुविधा कानूनद्वारा व्यवस्थित गरिनुपर्दछ ।</p>			
१९.२			<p>थप महिनाको तलब - गौश्वरा भौचर ४८७ मिति २०७९।३।२५ स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ८६ (१) बमोजिम स्थानीय सेवा गठन, संचालन व्यवस्थापन, सेवाका शर्त तथा सुविधा सम्बन्धी आधारभूत सिद्धान्त र मापदण्ड संघीय कानून बमोजिम हुने, दफा ८६ (२) बमोजिम स्थानीय सेवाको गठन, संचालन तथा व्यवस्थापन सेवाको शर्त तथा सुविधा सम्बन्धी अन्य व्यवस्था स्थानीय तहले बनाएको कानून बमोजिम हुने व्यवस्थाछ। स्थानीयतहले कानून नबनाई यो वर्ष तलबको ३५ प्रतिशतले कर्मचारीलाई प्रोत्साहन भत्ता खर्च रु १४,९२,५५४ गरेकोमा निम्न कर्मचारीलाई नीति तथा कार्यक्रम तयारीमा खटिए बापत १ महिनाको ३० दिनको १६०० का दरले रु ४८००० र खाना खर्च २५६६७ सहित रु ७३६६७ तलब प्रोत्साहन रकम भुक्तानी दिएको छ । त्यसै गरी गाउँसभामा खटिए बापत भनी थप १ महिलानको तलब प्रोत्साहन बापत भुक्तानी दिएको छ । यसरी प्रोत्साहन भत्ताको अलावा थप प्रोत्साहन भत्ता पाउने आधार प्रमाण पेश गर्नुपर्ने रु</p>			३२८,२७१
			नाम	नीति तथा कार्यक्रम तयारी भत्ता	गाउँ सभा भत्ता	कर पछिको भुक्तानी रकम

			<table border="1"> <tr> <td>प्र प अ प्रमोद कुमार साह</td> <td>७३६६७</td> <td>३२२९१</td> <td>९४९०८</td> </tr> <tr> <td>लेखापाल सुबोध कुमार कुशवाहा</td> <td>७३६६७</td> <td>२५६७०</td> <td>८८३७७</td> </tr> <tr> <td>रामबाबु पाल</td> <td>७३६६६</td> <td>२४३१८</td> <td>८६९३५</td> </tr> <tr> <td>सुप्रअ अमीरमिया अन्सारी</td> <td>-</td> <td>३२२९१</td> <td>३२२९१</td> </tr> <tr> <td>आलेप हृदयराज यादव</td> <td>-</td> <td>२५७६०</td> <td>२५७६०</td> </tr> <tr> <td>जम्मा</td> <td></td> <td></td> <td>३२८२७१</td> </tr> </table>	प्र प अ प्रमोद कुमार साह	७३६६७	३२२९१	९४९०८	लेखापाल सुबोध कुमार कुशवाहा	७३६६७	२५६७०	८८३७७	रामबाबु पाल	७३६६६	२४३१८	८६९३५	सुप्रअ अमीरमिया अन्सारी	-	३२२९१	३२२९१	आलेप हृदयराज यादव	-	२५७६०	२५७६०	जम्मा			३२८२७१						
प्र प अ प्रमोद कुमार साह	७३६६७	३२२९१	९४९०८																														
लेखापाल सुबोध कुमार कुशवाहा	७३६६७	२५६७०	८८३७७																														
रामबाबु पाल	७३६६६	२४३१८	८६९३५																														
सुप्रअ अमीरमिया अन्सारी	-	३२२९१	३२२९१																														
आलेप हृदयराज यादव	-	२५७६०	२५७६०																														
जम्मा			३२८२७१																														
१९.३		<p>पदाधिकारी पोशाक - मधेश प्रदेशबाट जारी स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधा सम्बन्धी ऐन २०७७ अनुसार पदाधिकारी तथा सदस्यलाई पोशाक सुविधा दिने व्यवस्था नभएकोले गौश्वरा भौचर ३८७ बाट जनप्रतिनिहरूको पोशाक खर्च रु ३,९५,२०६ बापत चुकी इन्टरप्राइजेज लाइ भुक्तानी भएको तर उक्त ऐन अनुसार सुविधा दिन मिल्ने नदेखिएकोले उक्त रकम असुल गर्नुपर्ने रु</p>	३९५,२०६																														
२०		<p>गाउँपालिका चालु:</p>																															
२०.१		<p>पूँजिगत अनुसन्धान तथा परामर्श - सार्वजनिक खरिद ऐन २०६३ को दफा २९ मा सार्वजनिक निकायमा उपलब्ध जनशक्तीबाट कुनै काम हुन नसके भएमा परामर्श सेवा खरिद गर्न सकिने व्यवस्था छ । त्यस्तै दफा ३१ मा प्रस्ताव माग गर्ने र प्रस्तावदाताको काम सम्बन्धी अनुभव, परामर्शदाताले प्रस्तावित काम सम्पादन गर्ने मेथोडोलोजीको गुणस्तर, प्रस्तावित मुख्य जनशक्तिको योग्यता जस्ता मूल्यांकनको आधारहरू तोकेको छ । पालिकाले निम्नानुसार डिपिआर तथा परामर्श सेवाको लागि भुक्तानी दिएकोमा उक्त प्रा.लि. छनौट गर्दा उपर्युक्त मूल्यांकनका आधारहरू प्रयोग गरी मूल्यांकन गरेको देखिएन । उक्त कार्यको लागत अनुमानमा समावेश जनशक्तिको समयवधि निर्धारणको नर्स पनि लेखापरीक्षणको क्रममा पेश हुन सकेन । परामर्श सेवा खरिद गर्दा कानूनले तोकेको उपर्युक्त प्रक्रिया तथा व्यवस्थाको पूर्ण पालना गरिनुपर्दछ ।</p> <table border="1"> <thead> <tr> <th>मिति</th> <th>भौ. नं.</th> <th>परामर्श दाताको नाम</th> <th>विवरण</th> <th>खर्च रकम</th> </tr> </thead> <tbody> <tr> <td>२०७९।१।५</td> <td>३४८</td> <td>मेजर डिजाइन प्रा लि</td> <td>राम चरित्र माविको भवनको डिपिआर</td> <td>६४५५६९</td> </tr> <tr> <td>२०७९।१।१३</td> <td>३५३</td> <td>इम्पेरिकल इन्जिनियरिङ्ग कन्सल्टेन्सी प्रा ली</td> <td>सोलार जडान डिपिआर</td> <td>९४८०७</td> </tr> <tr> <td>२०७९।२।२</td> <td>३७८</td> <td>इन्द्रकला इन्जिनियरिङ्ग कन्सल्टेन्सी प्रा. लि.</td> <td>पन्ध्र शैया अस्पतालको टेन्डर डकुमेन्ट तयारी</td> <td>२०००००</td> </tr> <tr> <td>२०७८।१।१३</td> <td>२३७</td> <td>सुगी कन्सल्टेन्ट प्रा.लि.</td> <td>D.P.R. (पन्ध्र शैया अन्धारभुत अस्पताल को) भुक्तानी हुन बाँकी</td> <td>१८,९९,५३०</td> </tr> <tr> <td>२०७९।३।२४</td> <td>४६९</td> <td>इम्पेरिकल इन्जिनियरिङ्ग कन्सल्टेन्सी प्रा.लि.</td> <td>स्टेडियम डि पि आर</td> <td>१८८००००</td> </tr> </tbody> </table>	मिति	भौ. नं.	परामर्श दाताको नाम	विवरण	खर्च रकम	२०७९।१।५	३४८	मेजर डिजाइन प्रा लि	राम चरित्र माविको भवनको डिपिआर	६४५५६९	२०७९।१।१३	३५३	इम्पेरिकल इन्जिनियरिङ्ग कन्सल्टेन्सी प्रा ली	सोलार जडान डिपिआर	९४८०७	२०७९।२।२	३७८	इन्द्रकला इन्जिनियरिङ्ग कन्सल्टेन्सी प्रा. लि.	पन्ध्र शैया अस्पतालको टेन्डर डकुमेन्ट तयारी	२०००००	२०७८।१।१३	२३७	सुगी कन्सल्टेन्ट प्रा.लि.	D.P.R. (पन्ध्र शैया अन्धारभुत अस्पताल को) भुक्तानी हुन बाँकी	१८,९९,५३०	२०७९।३।२४	४६९	इम्पेरिकल इन्जिनियरिङ्ग कन्सल्टेन्सी प्रा.लि.	स्टेडियम डि पि आर	१८८००००	
मिति	भौ. नं.	परामर्श दाताको नाम	विवरण	खर्च रकम																													
२०७९।१।५	३४८	मेजर डिजाइन प्रा लि	राम चरित्र माविको भवनको डिपिआर	६४५५६९																													
२०७९।१।१३	३५३	इम्पेरिकल इन्जिनियरिङ्ग कन्सल्टेन्सी प्रा ली	सोलार जडान डिपिआर	९४८०७																													
२०७९।२।२	३७८	इन्द्रकला इन्जिनियरिङ्ग कन्सल्टेन्सी प्रा. लि.	पन्ध्र शैया अस्पतालको टेन्डर डकुमेन्ट तयारी	२०००००																													
२०७८।१।१३	२३७	सुगी कन्सल्टेन्ट प्रा.लि.	D.P.R. (पन्ध्र शैया अन्धारभुत अस्पताल को) भुक्तानी हुन बाँकी	१८,९९,५३०																													
२०७९।३।२४	४६९	इम्पेरिकल इन्जिनियरिङ्ग कन्सल्टेन्सी प्रा.लि.	स्टेडियम डि पि आर	१८८००००																													
२०.२		<p>सफ्टवेयरखरिद - नेपाल सरकारको सूचना प्रविधि प्रणाली (व्यवस्थापन तथा सञ्चालन) निर्देशिका, २०७१ को बुँदा नं.४.१ मा कुनै सरकारी निकायले आफ्नो कार्य विद्युतीय माध्यमबाट सञ्चालन गर्नका लागि प्रयोग गर्ने सूचना प्रविधि प्रणालीको निर्माण गर्दा त्यस्तो प्रणाली सम्बन्धी कागजात तयार गरी मानक अनुरूप भए नभएको निर्धारण गर्न सूचना प्रविधि विभागबाट स्वीकृत गराउन पर्ने व्यवस्था रहेको छ । स्थानीय तहले सम्बन्धी सफ्टवेयर खरिद गरी देहाय बमोजिम रु ९८३५५२ खर्च गरेकोमा खरिद भएका सफ्टवेयरको सूचना तथा प्रविधि विभागबाट स्वीकृत लिएको देखिएन । यस्ता</p>	९८३,५५२																														

		<p>सफ्टवेयर स्वीकृति लिई प्रयोग गर्नुपर्दछ । इ एटेन्डेन्स डिभाइस जडान भई संचालन भएको पाइएन र दर्ता चलानी सफ्टवेयर मार्फत कार्य भएको समेत पाइएन । अतः जडान एवं संचालन प्रतिवेदन पेश हुनुपर्ने रु</p> <table border="1"> <thead> <tr> <th>मिति भौ. नं.</th> <th>क्रियाकलापको नाम</th> <th>आपूर्तिकको नाम</th> <th>खर्च रकम</th> </tr> </thead> <tbody> <tr> <td rowspan="3">२०७९।२।९ ३९७</td> <td>इ एटेन्डेन्स १२ सेट</td> <td rowspan="3">जुपिटर टेक्नोलोजी प्रा.लि.</td> <td>४६३७५२</td> </tr> <tr> <td>इ एटेन्डेन्स सफ्टवेयर</td> <td>२७१२००</td> </tr> <tr> <td>दर्ता चलानी सफ्टवेयर</td> <td>२४८६००</td> </tr> <tr> <td colspan="3">जम्मा रु</td> <td>९८३५५२</td> </tr> </tbody> </table>	मिति भौ. नं.	क्रियाकलापको नाम	आपूर्तिकको नाम	खर्च रकम	२०७९।२।९ ३९७	इ एटेन्डेन्स १२ सेट	जुपिटर टेक्नोलोजी प्रा.लि.	४६३७५२	इ एटेन्डेन्स सफ्टवेयर	२७१२००	दर्ता चलानी सफ्टवेयर	२४८६००	जम्मा रु			९८३५५२									
मिति भौ. नं.	क्रियाकलापको नाम	आपूर्तिकको नाम	खर्च रकम																								
२०७९।२।९ ३९७	इ एटेन्डेन्स १२ सेट	जुपिटर टेक्नोलोजी प्रा.लि.	४६३७५२																								
	इ एटेन्डेन्स सफ्टवेयर		२७१२००																								
	दर्ता चलानी सफ्टवेयर		२४८६००																								
जम्मा रु			९८३५५२																								
२०.३		<p>श्रेस्ता पेश नभएको - आर्थिक कार्यविधि तथा वित्तीय उतरदायित्व ऐन २०७५ को दफा ३९ अनुसार खर्चको बील भर्पाई सहितको लेखा राख्नु पर्दछ । निम्नानुसार खर्चको श्रेस्ता कागजात लेखापरीक्षण क्रममा पेश नभएकोले श्रेस्ता कागजात पेश हुनुपर्ने रु</p> <table border="1"> <thead> <tr> <th>गौश्वरा भौचर</th> <th>भुक्तानी पाउनेको नाम</th> <th>बापत</th> <th>रकम</th> </tr> </thead> <tbody> <tr> <td>४८३</td> <td>बैंक आदेश</td> <td>बैठक भत्ता</td> <td>१०,१७,६००</td> </tr> <tr> <td>४८४</td> <td>युवा शक्ति नेपाल</td> <td>वडा अध्यक्ष र वडा सचिवको अन्तरक्रिया कार्यक्रम</td> <td>२,४९,७३०</td> </tr> <tr> <td>४८८</td> <td>सिकिन्द्र साह तेली</td> <td>अन्य भाडा</td> <td>५०,०००</td> </tr> <tr> <td>४९९</td> <td>पारस अधिकारी</td> <td>आन्तरिक पर्यटन भ्रमण खर्च</td> <td>२,२०,०००</td> </tr> <tr> <td>३</td> <td>वालाजु अटो वर्क्स प्रा.लि.</td> <td>मर्मत सम्भार तथा सञ्चालन खर्च</td> <td>१,२७,७६५.</td> </tr> </tbody> </table>	गौश्वरा भौचर	भुक्तानी पाउनेको नाम	बापत	रकम	४८३	बैंक आदेश	बैठक भत्ता	१०,१७,६००	४८४	युवा शक्ति नेपाल	वडा अध्यक्ष र वडा सचिवको अन्तरक्रिया कार्यक्रम	२,४९,७३०	४८८	सिकिन्द्र साह तेली	अन्य भाडा	५०,०००	४९९	पारस अधिकारी	आन्तरिक पर्यटन भ्रमण खर्च	२,२०,०००	३	वालाजु अटो वर्क्स प्रा.लि.	मर्मत सम्भार तथा सञ्चालन खर्च	१,२७,७६५.	१,६६५,०९५
गौश्वरा भौचर	भुक्तानी पाउनेको नाम	बापत	रकम																								
४८३	बैंक आदेश	बैठक भत्ता	१०,१७,६००																								
४८४	युवा शक्ति नेपाल	वडा अध्यक्ष र वडा सचिवको अन्तरक्रिया कार्यक्रम	२,४९,७३०																								
४८८	सिकिन्द्र साह तेली	अन्य भाडा	५०,०००																								
४९९	पारस अधिकारी	आन्तरिक पर्यटन भ्रमण खर्च	२,२०,०००																								
३	वालाजु अटो वर्क्स प्रा.लि.	मर्मत सम्भार तथा सञ्चालन खर्च	१,२७,७६५.																								
२०.४		<p>अनुत्पादक खर्च - स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा २४ मा स्थानीय तहले उपयोगिता सिर्जना हुने गरी अधिकतम प्रतिफल दिने कार्यक्रम छनौट गरी कार्यान्वयन गर्नुपर्ने व्यवस्था छ । पूँजी निर्माणमा सहयोग नरहने, उत्पादन बृद्धि नगर्ने किसिमका खर्चलाई नियन्त्रण गर्नुपर्नेमा विभिन्न संघ संस्था, समुह, क्लव लगायतलाई कार्यक्रम र प्रस्तावको आधारमा पालिकाले रकम उपलब्ध गराएको छ । यस्तो खर्च कानून द्वारा व्यवस्थित र नियन्त्रित गरिनुपर्दछ ।</p> <table border="1"> <thead> <tr> <th>गौश्वरा भौचर</th> <th>भुक्तानी पाउनेको नाम</th> <th>बिबरण</th> <th>रकम</th> </tr> </thead> <tbody> <tr> <td>५१</td> <td>राजेन्द्र राउत कुर्मि</td> <td>दशै मेला खर्च</td> <td>१०११२५</td> </tr> <tr> <td>७९</td> <td>वडा अध्यक्ष ८ उमाशंकर साह तेली</td> <td>छठ मेला खर्च</td> <td>१६४०००</td> </tr> <tr> <td>९३</td> <td>वडा अध्यक्ष ४ शेख जवाहिर</td> <td>छठ मेला खर्च</td> <td>१३४५००</td> </tr> <tr> <td>९६</td> <td>वडा अध्यक्ष २ बिनोद राउत कुर्मि</td> <td>छठ मेला खर्च</td> <td>१०००००</td> </tr> </tbody> </table>	गौश्वरा भौचर	भुक्तानी पाउनेको नाम	बिबरण	रकम	५१	राजेन्द्र राउत कुर्मि	दशै मेला खर्च	१०११२५	७९	वडा अध्यक्ष ८ उमाशंकर साह तेली	छठ मेला खर्च	१६४०००	९३	वडा अध्यक्ष ४ शेख जवाहिर	छठ मेला खर्च	१३४५००	९६	वडा अध्यक्ष २ बिनोद राउत कुर्मि	छठ मेला खर्च	१०००००					
गौश्वरा भौचर	भुक्तानी पाउनेको नाम	बिबरण	रकम																								
५१	राजेन्द्र राउत कुर्मि	दशै मेला खर्च	१०११२५																								
७९	वडा अध्यक्ष ८ उमाशंकर साह तेली	छठ मेला खर्च	१६४०००																								
९३	वडा अध्यक्ष ४ शेख जवाहिर	छठ मेला खर्च	१३४५००																								
९६	वडा अध्यक्ष २ बिनोद राउत कुर्मि	छठ मेला खर्च	१०००००																								

			<table border="1"> <tr> <td>१३२</td> <td>वडा अध्यक्ष ७ अलिउल्लाह अन्सारी</td> <td>छठ मेला खर्च</td> <td>१६००००</td> </tr> <tr> <td>२२७</td> <td>वडा अध्यक्ष ६ मधुसुदन प्रसाद जयसवाल</td> <td>भन्डारा खर्च</td> <td>१५००००</td> </tr> <tr> <td>२९९</td> <td>वडा अध्यक्ष ६ मधुसुदन प्रसाद जयसवाल</td> <td>सांस्कृतिक कार्यक्रम</td> <td>३०००००</td> </tr> <tr> <td>४०४</td> <td>वडा अध्यक्ष ३ धर्मेन्द्र प्रसाद यादव</td> <td>छठ मेला खर्च</td> <td>१५००००</td> </tr> <tr> <td>४२८</td> <td>सहायक पाँचौ जितेन्द्र प्रसाद यादव</td> <td>लौकाहा मेला, चिउटाहा मेला, कोतवाली मेला ब्यबस्थापन</td> <td>२६००००</td> </tr> <tr> <td>४७०</td> <td>लखनी ट्रेडर्स</td> <td>अण्डा प्रति क्रेट ३० पिस २३१ क्रेट प्रति क्रेट दर २१३०</td> <td>४९८९६०</td> </tr> </table>	१३२	वडा अध्यक्ष ७ अलिउल्लाह अन्सारी	छठ मेला खर्च	१६००००	२२७	वडा अध्यक्ष ६ मधुसुदन प्रसाद जयसवाल	भन्डारा खर्च	१५००००	२९९	वडा अध्यक्ष ६ मधुसुदन प्रसाद जयसवाल	सांस्कृतिक कार्यक्रम	३०००००	४०४	वडा अध्यक्ष ३ धर्मेन्द्र प्रसाद यादव	छठ मेला खर्च	१५००००	४२८	सहायक पाँचौ जितेन्द्र प्रसाद यादव	लौकाहा मेला, चिउटाहा मेला, कोतवाली मेला ब्यबस्थापन	२६००००	४७०	लखनी ट्रेडर्स	अण्डा प्रति क्रेट ३० पिस २३१ क्रेट प्रति क्रेट दर २१३०	४९८९६०	
१३२	वडा अध्यक्ष ७ अलिउल्लाह अन्सारी	छठ मेला खर्च	१६००००																									
२२७	वडा अध्यक्ष ६ मधुसुदन प्रसाद जयसवाल	भन्डारा खर्च	१५००००																									
२९९	वडा अध्यक्ष ६ मधुसुदन प्रसाद जयसवाल	सांस्कृतिक कार्यक्रम	३०००००																									
४०४	वडा अध्यक्ष ३ धर्मेन्द्र प्रसाद यादव	छठ मेला खर्च	१५००००																									
४२८	सहायक पाँचौ जितेन्द्र प्रसाद यादव	लौकाहा मेला, चिउटाहा मेला, कोतवाली मेला ब्यबस्थापन	२६००००																									
४७०	लखनी ट्रेडर्स	अण्डा प्रति क्रेट ३० पिस २३१ क्रेट प्रति क्रेट दर २१३०	४९८९६०																									
२०.५		<p>क्यालेण्डर छपाई - सार्वजनिक खरिद ऐन २०६३ र नियमावली २०६४ अनुसार सार्वजनिक खरिद गर्दा मितव्ययी र प्रभावकारी रूपमा खरिद गर्नुपर्ने उल्लेख छ। यस पालिकाले गौश्वरा भौचर ३७१ मिति २०७९।१।२८ मा क्यालेण्डर छपाई बापत ३५०० थानको लागि प्रति क्यालेण्डर रु ९६ को दरले रु ३,७९,६८० न्यु भुमिका प्रिन्टिङ्ग प्रेस लाइ भुक्तानी गरेको छ। आवश्यकता भन्दा ज्यादा छपाई गरी खर्चमा मितव्ययीता कायम गर्ने प्रयास गरेको देखिएन। यस तर्फ पालिकाले ध्यान दिनुपर्दछ।</p>																										
२१		<p>गाउँपालिका चालु:</p>																										
२१.१		<p>अमानतबाट कार्य - सार्वजनिक खरिद ऐनको दफा ४५ मा सामान्य प्रकृतिको मर्मत संभार कार्य अमानतबाट गराउन सकिने र नियमावली २०६४ को नियम ९८ अनुसार अमानत बाट कार्य गराउँदा १ तह माथि अधिकारीको पूर्व स्वीकृती लिनुपर्ने, अमानतबाट कार्य गराउन निर्माण सामग्री ऐन नियमावलीको प्रक्रिया बमोजिम खरिद गरी ज्यालामा काम लगाउनु पर्ने उल्लेख छ। यस पालिकाले गौश्वरा भौचर ४७५ मिति २०७९।३।२५ निर्मित सार्वजनिक सम्पत्तिको मर्मत संभार खर्च कर्मचारी रामबाबु पाललाइ भुक्तानी रु ६,१३,८१० दिइ मर्मत संभार कर्मचारीलाई कार्यदेश दिई गरेको छ। ऐन नियमावलीको प्रावधान विपरित एक तह माथिको स्वीकृति नलिई, मर्मत संभारमा लाग्ने मालसामान समेत स्वयम् व्यक्तिले खरिद गर्ने गरी व्यक्तिलाई कार्यदेश दिई कार्य गराउनु नियमसंगत नदेखिएको रु</p>	६१३,८१०																									
२१.२		<p>आन्तरिक पर्यटन - गौश्वरा भौचर नं ४९८ आन्तरिक पर्यटन भ्रमण खर्च को पेशकी फछ्छौट रामबाबु पाल रु ३,००,००० मिति २०७८।१।२।२९ देखि बैशाख ७ सम्म ९ दिन ७ जनाको आन्तरिक पर्यटन भ्रमण खर्च लेखदा अधिकृत स्तर दैनिक रु १६०० र सहायक स्तर दैनिक रु १२०० ले र भ्रमण साधन को रकम भुक्तानी गर्नु पर्नेमा भ्रमण खर्च नियमावली २०६४ को व्यवस्था विपरित खर्च गरी बढी व्ययभार पारेको रकम असुल हुनुपर्ने रु</p> <table border="1"> <thead> <tr> <th>बिबरण</th> <th>८.२५ दिनको खर्च लेख्नुपर्ने दैनिक भत्ता रकम</th> <th>खाना नास्ता बिबिध खर्च लेखेको रकम</th> <th>बढी खर्च</th> </tr> </thead> <tbody> <tr> <td>अधिकृत स्तर १ जना दैनिक रु १६००</td> <td>१३२००</td> <td rowspan="2">२३७०००</td> <td rowspan="2">१४४६००</td> </tr> <tr> <td>सहायक स्तर ८ जना दैनिक रु १२००</td> <td>७९२००</td> </tr> <tr> <td>गाडी भाडा</td> <td>०</td> <td>६३०००</td> <td>०</td> </tr> </tbody> </table>	बिबरण	८.२५ दिनको खर्च लेख्नुपर्ने दैनिक भत्ता रकम	खाना नास्ता बिबिध खर्च लेखेको रकम	बढी खर्च	अधिकृत स्तर १ जना दैनिक रु १६००	१३२००	२३७०००	१४४६००	सहायक स्तर ८ जना दैनिक रु १२००	७९२००	गाडी भाडा	०	६३०००	०	१४४,६००											
बिबरण	८.२५ दिनको खर्च लेख्नुपर्ने दैनिक भत्ता रकम	खाना नास्ता बिबिध खर्च लेखेको रकम	बढी खर्च																									
अधिकृत स्तर १ जना दैनिक रु १६००	१३२००	२३७०००	१४४६००																									
सहायक स्तर ८ जना दैनिक रु १२००	७९२००																											
गाडी भाडा	०	६३०००	०																									
२१.३		<p>अनुदान - सार्वजनिक खरिद ऐन तथा नियमावली २०६४ अनुसार निर्माण एवं मर्मत संभार कार्यको स्वीकृत लागत अनुमान, नापि किताब, प्राविधिक मुल्यांकन र कार्य सम्पन्न प्रतिवेदन अनुसार भुक्तानी दिनुपर्ने उल्लेख छ। गौश्वरा भौचर नं ३१ मिति २०७८।७।७ संजिवनी वाटिका लाइ संचालन व्यवस्थापनका लागी अनुदान रु ६,००,००० दिएकोमा सो को उपयोग सम्बन्धी प्रमाण कागजात पेश नभएको रु</p>	६००,०००																									

२१.४			गौश्वरा भौचर १८० मिति २०७८।१।२९ मा कार्यालय संचालन खर्च शिर्षकबाट अमन सप्लायर्सलाई रु ४,८४,०१२ भुक्तानी गरेको मध्ये पाइप ५० मिटर प्रति मिटर ५३११ का दरले रु २,६५,५५० को जडान भएको खुल्ने नापी किताब वा प्राविधिक प्रतिवेदन पेश नभएको रु	२६५,५५०																																			
२१.५			<p>कर्मचारीलाई सोधभर्ना - आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को नियम ५७ अनुसार कार्यालयले लेखा राख्दा सो लेखा प्रमाणित गर्ने बिल भरपाइ तथा अन्य कागजात सिलसिलाबद्ध रुपमा राष्ट्रपद्वेख र सम्बन्धित आपुर्तकलाई भुक्तानी दिनुपर्नेमा पालिकाले निम्नानुसार भुक्तानीमा सम्बन्धित आपुर्तकलाई भुक्तानी नगरि कर्मचारीलाई सोधभर्ना तथा भुक्तानी गर्नु उचित देखिएन । यसरी खर्च गर्ने प्रवृत्तिमा सुधार हुनुपर्दछ ।</p> <table border="1"> <thead> <tr> <th>गौश्वरा भौचर</th> <th>भुक्तानी पाउनेको नाम</th> <th>बिबरण</th> <th>रकम</th> <th>खर्च को बिबरण</th> </tr> </thead> <tbody> <tr> <td>३५४</td> <td>पारस राय यादव</td> <td>स्थायी बन्ध्याकरण मिति २०७८।१।१९ देखि १।२१ सम्म</td> <td>३३७३८०</td> <td>टेन्ट रु ५२१००, सरसफाइ रु २८४००, भत्ता रु २९००० खाजा खर्च रु १२४२५० गाडी भाडा ६४००० भत्ता २११०० विविध खर्च रु १८५३०</td> </tr> <tr> <td>३५५</td> <td>पारस राय यादव</td> <td>आँखा शिविर मिति २०७८।१।२।७</td> <td>४९३३१०</td> <td>टेन्ट रु ७१०००, सरसफाइ रु ३९६००, भत्ता रु २५६०० खाजा खर्च रु १९३२०० गाडी भाडा १४४०० औषधि खरिद रु ९२१०० विविध खर्च रु ५७४१०</td> </tr> <tr> <td>३७७</td> <td>पारस राय यादव</td> <td>लामखुट्टेको औषधि छर्किने</td> <td>१४६२४२५</td> <td>५१ जना पारिश्रमिक रु ९५६२५०, खाजा नास्ता रु ३२१८८५, कपडा रु ३९०००, अनुगमन भत्ता रु ११००००, मर्मत एवं अन्य खर्च रु ३५२९०</td> </tr> <tr> <td>४७६</td> <td>पारस राय यादव</td> <td>स्वास्थ्य चेकजाच शिविर मिति २०७९।३।१८ देखि ३।२२</td> <td>५,५०,०००</td> <td>भत्ता रु ३२००० यातायात खर्च रु ५०००० खाजा नास्ता रु १६८७०० मसलन्द सचार ६९११० ज्याला १७९५० औषधि खरिद १९९२५० गाडी भाडा रु १३०००</td> </tr> <tr> <td>३१५</td> <td>पारस राय यादव</td> <td>आँखा शिविर सञ्चालन गा.पा.स्तरिय</td> <td>६,१८,५५०</td> <td>औषधि खरिद रु २००५५०, खाजा नास्ता रु २५०००० र गाडी भाडा रु १६८००० खर्च</td> </tr> <tr> <td colspan="3">जम्मा रु</td> <td>३४६१६६५</td> <td></td> </tr> </tbody> </table>	गौश्वरा भौचर	भुक्तानी पाउनेको नाम	बिबरण	रकम	खर्च को बिबरण	३५४	पारस राय यादव	स्थायी बन्ध्याकरण मिति २०७८।१।१९ देखि १।२१ सम्म	३३७३८०	टेन्ट रु ५२१००, सरसफाइ रु २८४००, भत्ता रु २९००० खाजा खर्च रु १२४२५० गाडी भाडा ६४००० भत्ता २११०० विविध खर्च रु १८५३०	३५५	पारस राय यादव	आँखा शिविर मिति २०७८।१।२।७	४९३३१०	टेन्ट रु ७१०००, सरसफाइ रु ३९६००, भत्ता रु २५६०० खाजा खर्च रु १९३२०० गाडी भाडा १४४०० औषधि खरिद रु ९२१०० विविध खर्च रु ५७४१०	३७७	पारस राय यादव	लामखुट्टेको औषधि छर्किने	१४६२४२५	५१ जना पारिश्रमिक रु ९५६२५०, खाजा नास्ता रु ३२१८८५, कपडा रु ३९०००, अनुगमन भत्ता रु ११००००, मर्मत एवं अन्य खर्च रु ३५२९०	४७६	पारस राय यादव	स्वास्थ्य चेकजाच शिविर मिति २०७९।३।१८ देखि ३।२२	५,५०,०००	भत्ता रु ३२००० यातायात खर्च रु ५०००० खाजा नास्ता रु १६८७०० मसलन्द सचार ६९११० ज्याला १७९५० औषधि खरिद १९९२५० गाडी भाडा रु १३०००	३१५	पारस राय यादव	आँखा शिविर सञ्चालन गा.पा.स्तरिय	६,१८,५५०	औषधि खरिद रु २००५५०, खाजा नास्ता रु २५०००० र गाडी भाडा रु १६८००० खर्च	जम्मा रु			३४६१६६५		
गौश्वरा भौचर	भुक्तानी पाउनेको नाम	बिबरण	रकम	खर्च को बिबरण																																			
३५४	पारस राय यादव	स्थायी बन्ध्याकरण मिति २०७८।१।१९ देखि १।२१ सम्म	३३७३८०	टेन्ट रु ५२१००, सरसफाइ रु २८४००, भत्ता रु २९००० खाजा खर्च रु १२४२५० गाडी भाडा ६४००० भत्ता २११०० विविध खर्च रु १८५३०																																			
३५५	पारस राय यादव	आँखा शिविर मिति २०७८।१।२।७	४९३३१०	टेन्ट रु ७१०००, सरसफाइ रु ३९६००, भत्ता रु २५६०० खाजा खर्च रु १९३२०० गाडी भाडा १४४०० औषधि खरिद रु ९२१०० विविध खर्च रु ५७४१०																																			
३७७	पारस राय यादव	लामखुट्टेको औषधि छर्किने	१४६२४२५	५१ जना पारिश्रमिक रु ९५६२५०, खाजा नास्ता रु ३२१८८५, कपडा रु ३९०००, अनुगमन भत्ता रु ११००००, मर्मत एवं अन्य खर्च रु ३५२९०																																			
४७६	पारस राय यादव	स्वास्थ्य चेकजाच शिविर मिति २०७९।३।१८ देखि ३।२२	५,५०,०००	भत्ता रु ३२००० यातायात खर्च रु ५०००० खाजा नास्ता रु १६८७०० मसलन्द सचार ६९११० ज्याला १७९५० औषधि खरिद १९९२५० गाडी भाडा रु १३०००																																			
३१५	पारस राय यादव	आँखा शिविर सञ्चालन गा.पा.स्तरिय	६,१८,५५०	औषधि खरिद रु २००५५०, खाजा नास्ता रु २५०००० र गाडी भाडा रु १६८००० खर्च																																			
जम्मा रु			३४६१६६५																																				
२२			<p>अनुगमन, मूल्यांकन र भ्रमण खर्च परीक्षण - भ्रमण अभिलेख एवं प्रतिवेदन: भ्रमण खर्च नियमावली, २०६४ अनुसार आफू कार्यरत क्षेत्रभित्र भ्रमण गर्दा दैनिक भ्रमण भत्ता नपाउने तथा एकै दिन गएर फर्किन सक्ने ठाउँमा खाजा खर्च वापत दैनिक भ्रमण भत्ताको २५ प्रतिशत रकम दिन सकिने उल्लेख छ । नियम २१ मा भ्रमणमा खटिने पदाधिकारी वा कर्मचारीले भ्रमण प्रारम्भ गरेपछि सम्बन्धित कार्यालयले अनुसूची-६ बमोजिमको ढाँचामा भ्रमण अभिलेख राष्ट्रपने उल्लेख छ । कार्यालयले विभिन्न पदाधिकारी तथा कर्मचारीले विभिन्न स्थानमा अनुगमन तथा भ्रमण गरेको भनी अनुगमन तथा मूल्यांकनमा रु २१,४५,०६६ र भ्रमण खर्चमा रु २१,४०,००० खर्च लेखेकोमा भ्रमण अभिलेख व्यवस्थित राखेको छैन । एउटै गोश्वारा भौचरबाट अनुगमन तथा मूल्यांकन, सरुवा तथा भ्रमण भत्ता एकमुष्ट भ्रमण/अनुगमन प्रतिवेदन बेगर तेरिज तयार नगरी खर्च लेखेको उचित देखिएन । नियमावलीमा उल्लेख भए बमोजिम भ्रमण अभिलेख तथा भ्रमण प्रतिवेदन राखेर मात्र भ्रमण खर्च लेखे र एकैदिन जान आउन सकिने स्थानमा बास बस्ने गरी काज खटाउने कार्यमा नियन्त्रण हुनुपर्दछ ।</p>																																				
२३			कार्यालय सामान तथा सेवाहरू परीक्षण:																																				

२३.१		<p>औषधि खरिद - पालिकाकालाई आवश्यक पर्ने औषधि मध्ये पालिकाबाट खरिद गर्नुपर्ने र तालुक निकायबाट प्राप्त हुने परिमाण यकिन गरी वार्षिक आवश्यकताको परिणाम विवरण तयार गरी पुल सिस्टमको आधारमा आपूर्ति व्यवस्थापन गर्नु पर्दछ । आपूर्ति हुने औषधी वा अन्य सामानमा उत्पादन मिति , म्याद सकिने मिति, ब्याच नं., उत्पादक कम्पनीको नाम र निःशुल्क वितरणको लागि लगायतका सूचना उल्लेख रहेको हुनुपर्दछ । आपूर्ति भएका औषधिको म्याद सकिने मिति भण्डार दाखिला समयदेखि कम्तिमा २ वर्ष बाँकी हुनु पर्दछ। त्यसैगरी भण्डारमा दाखिला गर्दा समेत उल्लेखित सबै विवरण खुलाउनुपर्दछ । यसवर्ष पालिकाले संघीय शसर्त बजेट उप शिर्षकबाट औषधि र उपकरण खरिद गरी विभिन्न फर्मलाई रु २३,९३,२९६ भुक्तानी दिएको छ। पालिकाले औषधी खरिद गर्दा आवश्यकता पहिचान गरेको छैन भने पुल सिस्टमको आधारमा आपूर्ति समेत गरेको देखिएन । आपूर्ति हुने औषधी तथा औषधीजन्य सामाग्रीमा उल्लेखित सूचना पूर्ण रुपमा रहेको छैन भने औषधिको प्रयोग र मौज्जात समेत यकिन भएन । अतः पालिकाले औषधि खरिद, उपयोग र मौज्जातको अवस्था यकिन गरी औषधि खरिदलाई व्यवस्थित बनाउनुपर्दछ ।</p>										
२३.२		<p>पत्रपत्रिका छपाई तथा सूचना प्रकाशन - सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ८५(१क) मा रु १० लाख रुपैयासम्मको निर्माण कार्य, मालसमान र परामर्श सेवा सोझै खरिद गर्न सकिने व्यवस्था छ । तर पालिकाले पत्रपत्रिका छपाइ तथा सूचना प्रकाशनमा सोझै खरिद मार्फत रु ११,१३,६२५ खर्च गरेको छ । यसरी खर्च गर्ने प्रवृत्तिमा सुधार गर्दै सिलबन्दी बोलपत्र वा दरभाउपत्रको माध्यमद्वारा प्रतिस्पर्धात्मक विधिबाट खरिद गरिनुपर्दछ ।</p>										
२३.३		<p>इन्धनको लगबुक -आर्थिक कार्यविधि तथा वित्तीय उतरदायित्व ऐन २०७५ को दफा ३९ अनुसार खर्चको वील भर्पाई सहितको लेखा राख्नु पर्दछ । पालिकाले इन्धन कार्यालय प्रयोजन मा रु ४१,०९,९०५, र इन्धन अन्य प्रयोजन रु १,००,००० खरिद गरेवापत आयल स्टोरलाई भुक्तानी गरेको छ । प्रत्येक सवारी साधनको लागी बेग्लाबेग्लै (म.ले.प.फा.नं. ९०५) बमोजिमको सवारी साधनको लगबुक राख्नुपर्ने र सबै महल भर्नु पर्नेमा पालिकाले सवारी लगबुक लुज सिटमा राखेको छ जसले गर्दा सवारी साधनको इन्धन खपत र गुडेको किलोमिटर बिप्लेषण गर्न सकिएन । साथै इन्धन खर्च लेखदा अर्थ मन्त्रालय बजेट तथा कार्यक्रम महाशाखाबाट जारी कार्य सञ्चालन निर्देशिका २०७७ अनुसार इन्धन खर्च पाउने मापदण्ड अनुकुल हुने गरी सभाबाट मापदण्ड बनाई सोही अनुसार खर्च लेख्नुपर्दछ ।</p>										
२३.४		<p>कार्यालय सम्बन्धि खर्च - कार्यालयलाई वर्षभरमा आवश्यक पर्ने सामानको एकमुष्ट विवरण बनाई सार्वजनिक खरिद ऐन तथा नियमावलीको प्रावधान वमोजिम खरिद योजना बनाई प्रतिस्पर्धात्मक तवरले खरिद गर्नुपर्नेमा पटक पटक सोझै बजारबाट मसलन्द तथा कार्यालय सामाग्रीमा ३२ वटा गौश्वरा भौचरबाट रु ४३,२८,०९९ खर्च लेखेको छ । सामानको आवश्यकता तथा परिमाण शुरुमै निश्चित गरी प्रतिस्पर्धात्मक रुपले खरिद कारवाही अवलम्बन गर्नेतर्फ कार्यालयले ध्यान दिन जरुरी छ । पटक पटक खरिद गर्ने परिपाटीमा नियन्त्रण गरी कानुनको पालना गरी खरिदलाई मितव्ययी तथा प्रतिस्पर्धी बनाउनुपर्दछ ।</p>										
२३.५		<p>बजेट इन्ट्री खर्च - नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७६।१।१७ गतेको निर्णयले स्थानीय तह संचित कोष व्यवस्थापन प्रणाली (SUTRA) लागु गर्ने निर्णय अनुसार लागु भएको संचित कोष व्यवस्थापन प्रणालीमा बजेट इन्ट्री गरेको भनी प्रति दिन रु ५००० का दरले गौश्वरा भौचर ३८२ बाट निम्नानुसारका तिन कर्मचारीलाई रु ९५,००० खर्च लेखेको पाइयो । नियमित प्रकृतिको काममा समेत भत्ता लिएको देखिएकोले नपाउने भत्ता सम्बन्धीतबाट असुल गर्नुपर्ने रु</p> <table border="1" data-bbox="336 1201 819 1372"> <thead> <tr> <th>कर्मचारी</th> <th>भत्ता रकम</th> <th>दिन</th> </tr> </thead> <tbody> <tr> <td>आयुष कुमार साह</td> <td>१४२५०</td> <td>३ दिन</td> </tr> <tr> <td>लेपा सुबोध कुमार कुशवाहा</td> <td>४७५००</td> <td>१० दिन</td> </tr> </tbody> </table>	कर्मचारी	भत्ता रकम	दिन	आयुष कुमार साह	१४२५०	३ दिन	लेपा सुबोध कुमार कुशवाहा	४७५००	१० दिन	९५,०००
कर्मचारी	भत्ता रकम	दिन										
आयुष कुमार साह	१४२५०	३ दिन										
लेपा सुबोध कुमार कुशवाहा	४७५००	१० दिन										

			का प्र प्रमोद कुमार साह	३३२५०	७ दिन																															
			जम्मा	९५०००																																
२४			विविध खर्च - आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३९(५) अनुसार खर्चको पुष्ट्याई हुने प्रमाण, कागजात संलग्न गरेर मात्र खर्च लेख्नुपर्ने व्यवस्था छ । पालिकाले यो वर्ष विविध खर्च बापत रु. ३५,९४,४१९ खर्च गरेको छ । उक्त खर्च पालिकाको कुल आन्तरिक आय रु २९,९१,०९२ को तुलनामा १२० प्रतिशत रहेको देखिन्छ । यस्तो खर्च खाना खाजा लगायतमा खर्च हुने गरेको देखिन्छ । पालिकाले यस्तो खर्च कसरी गर्ने वा नगर्ने सम्बन्धी कुनै निर्णय भएको देखिएन । कानूनी रूपमा मापदण्ड तोकेर मितव्ययी रूपमा खर्च गर्न सकिने भएतापनि पालिकाले यस्तो खर्चमा कुनै मापदण्ड विकास नगरेको, बिल बिजक भौचर साथ राख्ने गरेतापनि प्रयोजन र औचित्यता तथा आधार पुष्टी गर्ने नगरेको जस्ता कमजोरीहरू देखिएका छन । विविध खर्चको उद्देश्य र खर्चको यथार्थता प्रमाणित नहुने गरी खर्च गर्ने परिपाटीमा नियन्त्रण गर्नुपर्दछ ।																																	
२५			पूँजीगत सम्पत्तिको संचालन र मर्मत सम्भार खर्च:																																	
२५.१			सवारी साधन मर्मत - आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ वमोजिम सरकारी जिन्सी मालसामान हानी नोक्सानी नहुने गरि संरक्षण गर्ने र तिनीहरूको राम्रो सम्भार गरी चालु अवस्थामा राख्ने उत्तरदायित्व सम्बन्धित कार्यालय प्रमुखको हुने उल्लेख छ । सोही वमोजिम कार्यालयमा रहेको चल्ती जिन्सी मालसामान मर्मत गर्नुपर्ने भएमा सोको अभिलेख तयार गरी राष्ट्रपदछ । पालिकाले मर्मत खर्च भुक्तानी गर्दा म.ले.प.फा.नं. ४१५ तयार नगरी सवारी साधन मर्मतमा विभिन्न भौचरहरूबाट रु १९,९९,९३२ खर्च लेखेको छ । नियमको पालना गरी खर्च अनुगमन तथा नियन्त्रण तर्फ पालिकाको ध्यान जानुपर्ने देखिन्छ ।																																	
२५.२			घरभाडा - पालिकाले यो वर्ष कार्यालय प्रयोजनको लागि भनी घरभाडा शिर्षकमा रु ९,२७,०३४ खर्च लेखेको देखिन्छ । घरभाडाको दर निर्धारण गर्दा दर रेट निर्धारण समितिबाट नगरेको तथा कुनै वैज्ञानिक आधार पनि लिएको देखिदैन । घर भाडाको दर कायम गर्दा दर निर्धारण समितिबाट दर कायम गरेर मात्र सम्झौता गरी खर्च लेख्नुपर्दछ ।																																	
२६			भुक्तानीमा कर: अग्रिम कर: आयकर ऐन २०५८ को दफा ८८ अनुसार सेवा शुल्क भुक्तानी रकममा अग्रिम कर १५ प्रतिशतका दरले कर कट्टा गर्नुपर्नेमा निम्नानुसारका संस्थाहरूले कर बिजक जारी पनि नगरेको र कर छुट प्राप्त संस्थाको प्रमाण पनि पेश नभएकोमा समेत कर कट्टा गरेको नदेखिएकोले कर असुल गरी दाखिला हुनुपर्ने र																																	
			<table border="1"> <thead> <tr> <th>गौश्वरा भौचर</th> <th>भुक्तानी पाउनेको नाम</th> <th>बापत</th> <th>रकम</th> <th>कर कट्टा रकम</th> <th>अपुग कर रकम</th> </tr> </thead> <tbody> <tr> <td>११२</td> <td>नेपाल युवा सचेतना केन्द्र</td> <td>खेलकुद कार्यक्रम</td> <td>१९९४५०</td> <td>६३३३</td> <td>२३५८४</td> </tr> <tr> <td>२५२</td> <td>ग्रामिण जनजागरण समाज नेपाल</td> <td>खेलकुद कार्यक्रम</td> <td>१९७५००</td> <td>६२९६</td> <td>२३३२९</td> </tr> <tr> <td>२५४</td> <td>महिला उत्थान तथा विकास नेपाल</td> <td>बाल विवाह तथा दाईजो प्रथा विरुद्ध अभियान सञ्चालन</td> <td>२८९३५०</td> <td>१८३८१</td> <td>२५०२१</td> </tr> <tr> <td colspan="5">जम्मा</td> <td>७१९३४</td> </tr> </tbody> </table>				गौश्वरा भौचर	भुक्तानी पाउनेको नाम	बापत	रकम	कर कट्टा रकम	अपुग कर रकम	११२	नेपाल युवा सचेतना केन्द्र	खेलकुद कार्यक्रम	१९९४५०	६३३३	२३५८४	२५२	ग्रामिण जनजागरण समाज नेपाल	खेलकुद कार्यक्रम	१९७५००	६२९६	२३३२९	२५४	महिला उत्थान तथा विकास नेपाल	बाल विवाह तथा दाईजो प्रथा विरुद्ध अभियान सञ्चालन	२८९३५०	१८३८१	२५०२१	जम्मा					७१९३४
गौश्वरा भौचर	भुक्तानी पाउनेको नाम	बापत	रकम	कर कट्टा रकम	अपुग कर रकम																															
११२	नेपाल युवा सचेतना केन्द्र	खेलकुद कार्यक्रम	१९९४५०	६३३३	२३५८४																															
२५२	ग्रामिण जनजागरण समाज नेपाल	खेलकुद कार्यक्रम	१९७५००	६२९६	२३३२९																															
२५४	महिला उत्थान तथा विकास नेपाल	बाल विवाह तथा दाईजो प्रथा विरुद्ध अभियान सञ्चालन	२८९३५०	१८३८१	२५०२१																															
जम्मा					७१९३४																															
२७			गैर सरकारी संस्था मार्फत खरिद-																																	

७१,९३४

२७.१		<p>सार्वजनिक खरिद नियमावली २०६४ को नियम ९९ (१) मा गैर सरकारी संस्थाबाट काम गराउनको लागि त्यस्तो कामको आवश्यकता, किसिम, समायवधी, कामको गुणस्तर, जनशक्ति, कार्य सञ्चालन विधि सहितको कार्य क्षेत्रगत शर्त र लाग्ने रकमको मोटामोटी लागत अनुमान तयार गर्नुपर्ने व्यवस्था छ । कार्यालयले उल्लेखित व्यवस्था अनुरूप क्रियाकलापगत लागत अनुमान तयार नगरी बजेटलाई आधार बनाई कोटेशन माग गरी खर्च लेखेको छ । यसरी एकमुष्ट बजेटको आधारमा कोटेशन माग गरी खरिद गर्नु उचित देखिएन । कानूनले तोकेको प्रक्रिया पालना गरी खर्चलाई मितव्ययी तथा प्रभावकारी बनाउने तर्फ पालिकाको ध्यान जानुपर्दछ ।</p> <table border="1" data-bbox="338 293 1478 630"> <thead> <tr> <th>गौश्वरा भौचर</th> <th>गैरसरकारी संस्थाको नाम</th> <th>बिबरण</th> <th>रकम</th> </tr> </thead> <tbody> <tr> <td>३०८</td> <td>प्रयास यूनेस्को नेपाल</td> <td>महिला अधिकार सम्बन्धि तालिम</td> <td>४,८८,७२०</td> </tr> <tr> <td>४६५</td> <td>राष्ट्रिय समुदाय सशक्तिकरण संगठन</td> <td>वातावरण प्रदुषण सम्बन्धि जनचेतनामुलक कार्यक्रम</td> <td>१,४८,७६४</td> </tr> <tr> <td>४६६</td> <td>राष्ट्रिय समुदाय सशक्तिकरण संगठन</td> <td>महिलाहरुलाई घरेलु हिंसा सम्बन्धि तालिम</td> <td>३,९७,६०९</td> </tr> <tr> <td>४६७</td> <td>सृजनशिल व्यवसाय तालिम केन्द्र प्रा.लि.</td> <td>महिला सशक्तिकरण सम्बन्धि तालिम</td> <td>३,९५,२१४</td> </tr> <tr> <td>४८४</td> <td>युवा शक्ति नेपाल</td> <td>वडा अध्यक्ष र वडा सचिवको अन्तरक्रिया कार्यक्रम</td> <td>२,४९,७३०</td> </tr> </tbody> </table>	गौश्वरा भौचर	गैरसरकारी संस्थाको नाम	बिबरण	रकम	३०८	प्रयास यूनेस्को नेपाल	महिला अधिकार सम्बन्धि तालिम	४,८८,७२०	४६५	राष्ट्रिय समुदाय सशक्तिकरण संगठन	वातावरण प्रदुषण सम्बन्धि जनचेतनामुलक कार्यक्रम	१,४८,७६४	४६६	राष्ट्रिय समुदाय सशक्तिकरण संगठन	महिलाहरुलाई घरेलु हिंसा सम्बन्धि तालिम	३,९७,६०९	४६७	सृजनशिल व्यवसाय तालिम केन्द्र प्रा.लि.	महिला सशक्तिकरण सम्बन्धि तालिम	३,९५,२१४	४८४	युवा शक्ति नेपाल	वडा अध्यक्ष र वडा सचिवको अन्तरक्रिया कार्यक्रम	२,४९,७३०					
गौश्वरा भौचर	गैरसरकारी संस्थाको नाम	बिबरण	रकम																												
३०८	प्रयास यूनेस्को नेपाल	महिला अधिकार सम्बन्धि तालिम	४,८८,७२०																												
४६५	राष्ट्रिय समुदाय सशक्तिकरण संगठन	वातावरण प्रदुषण सम्बन्धि जनचेतनामुलक कार्यक्रम	१,४८,७६४																												
४६६	राष्ट्रिय समुदाय सशक्तिकरण संगठन	महिलाहरुलाई घरेलु हिंसा सम्बन्धि तालिम	३,९७,६०९																												
४६७	सृजनशिल व्यवसाय तालिम केन्द्र प्रा.लि.	महिला सशक्तिकरण सम्बन्धि तालिम	३,९५,२१४																												
४८४	युवा शक्ति नेपाल	वडा अध्यक्ष र वडा सचिवको अन्तरक्रिया कार्यक्रम	२,४९,७३०																												
२७.२		<p>खाना खाजा - अर्थ मन्त्रालय बजेट तथा कार्यक्रम महाशाखाबाट जारी कार्य संचालन निर्देशिका २०७७ को नियम ७.१.१५ तालिम खर्च मापदण्ड मा तलिममा प्रति सहभागी रु २०० का दरले खाजा खर्च गर्नपाउने मापदण्ड रहेकोमा पालिकाले सो मापदण्ड पालना नगरेको र सो अनुकुल हुने गरी आफ्नै मापदण्ड बनाइ लागु पनि नगरेकोले निम्नानुसारको खर्चमा रु २,१७,६०० बढी व्ययभार परेको देखिएको रु</p> <table border="1" data-bbox="338 764 1801 1149"> <thead> <tr> <th>गौश्वरा भौचर</th> <th>गैरसरकारी संस्थाको नाम</th> <th>बिबरण</th> <th>भुक्तानी रकम</th> <th>खाना खाजा</th> <th>बढी रकम</th> <th>कैफियत</th> </tr> </thead> <tbody> <tr> <td>४६६</td> <td>राष्ट्रिय समुदाय सशक्तिकरण संगठन</td> <td>महिलाहरुलाई घरेलु हिंसा सम्बन्धि तालिम</td> <td>३,९७,६०९</td> <td>१५२०००</td> <td>१०८८००</td> <td>२०७९।१।२४ देखि १।२९ सम्म २१२ जना मापदण्ड अनुसार खर्च रु ४३२००</td> </tr> <tr> <td>४६७</td> <td>सृजनशिल व्यवसाय तालिम केन्द्र प्रा.लि.</td> <td>महिला सशक्तिकरण सम्बन्धि तालिम</td> <td>३,९५,२१४</td> <td>१५२०००</td> <td>१०८८००</td> <td>२०७९।१।५ देखि १।११ सम्म २१२ जना मापदण्ड अनुसार खर्च रु ४३२००</td> </tr> <tr> <td colspan="5">जम्मा</td> <td>२१७६००</td> <td></td> </tr> </tbody> </table>	गौश्वरा भौचर	गैरसरकारी संस्थाको नाम	बिबरण	भुक्तानी रकम	खाना खाजा	बढी रकम	कैफियत	४६६	राष्ट्रिय समुदाय सशक्तिकरण संगठन	महिलाहरुलाई घरेलु हिंसा सम्बन्धि तालिम	३,९७,६०९	१५२०००	१०८८००	२०७९।१।२४ देखि १।२९ सम्म २१२ जना मापदण्ड अनुसार खर्च रु ४३२००	४६७	सृजनशिल व्यवसाय तालिम केन्द्र प्रा.लि.	महिला सशक्तिकरण सम्बन्धि तालिम	३,९५,२१४	१५२०००	१०८८००	२०७९।१।५ देखि १।११ सम्म २१२ जना मापदण्ड अनुसार खर्च रु ४३२००	जम्मा					२१७६००		२१७,६००
गौश्वरा भौचर	गैरसरकारी संस्थाको नाम	बिबरण	भुक्तानी रकम	खाना खाजा	बढी रकम	कैफियत																									
४६६	राष्ट्रिय समुदाय सशक्तिकरण संगठन	महिलाहरुलाई घरेलु हिंसा सम्बन्धि तालिम	३,९७,६०९	१५२०००	१०८८००	२०७९।१।२४ देखि १।२९ सम्म २१२ जना मापदण्ड अनुसार खर्च रु ४३२००																									
४६७	सृजनशिल व्यवसाय तालिम केन्द्र प्रा.लि.	महिला सशक्तिकरण सम्बन्धि तालिम	३,९५,२१४	१५२०००	१०८८००	२०७९।१।५ देखि १।११ सम्म २१२ जना मापदण्ड अनुसार खर्च रु ४३२००																									
जम्मा					२१७६००																										
२८		१५ शैया अस्पताल निर्माण कार्य																													
२८.१		<p>१५ शैया अस्पताल निर्माण कार्य - पालिकाले ठेक्का नं १/०७८/०७९ अन्तर्गत निर्माण व्यवसायी ब्राइट/काष्ठमण्डप/आर.बि. जे.भी.सँग रु मू.अ.कर सहित रु १८,८१,४७,६३९.२१ मा सम्झौता गरी मिति २०७९।२।१८ मा रु १६४००००० पेशकी दिएको देखिन्छ । उक्त पेशकी रकम कानूनमा भएको व्यवस्था बमोजिम समयमै फर्स्यौट हुनुपर्दछ । अन्य देखिएको व्यहोराहरु निम्नानुसार छनः</p>																													
२८.२		सूचनामा लागत अनुमान - सार्वजनिक खरिद नियमावली २०६४ को नियम ४९(२) मा रु २ करोड सम्मको लागत अनुमान भएको आयोजनाको																													

			बोलपत्र आव्हानको सूचनामा लागत अनुमान खुलाउने व्यवस्था भएतापनि पालिकाले उक्त अस्पताल निर्माण कार्यको लागत अनुमान रु २ करोड भन्दा बढी भएपनि सूचनामा लागत अनुमान उल्लेख गरेको पाइयो । कानूनमा भएको व्यवस्थाको परिपालना नगर्ने कमजोरीमा सुधार हुनुपर्दछ ।																																																	
२८.३			<p>बढी लागत अनुमान - उक्त अस्पताल निर्माण कार्यको लागि एक परामर्शदाताले मू.अ.कर सहित रु १८,९७,११,४५५.३७ को लागत अनुमान तयार गरेकोमा लागत अनुमानमा समावेश निम्नानुसारका दुइवटा कार्य आइटममा समावेश गरिएको दर र शहरी विकास तथा भवन निर्माण विभागको नर्स र स्वीकृत जिल्ला दररेटको आधारमा हुने दर बिच देहाय अनुसार फरक रहेको देखियो ।</p> <table border="1"> <thead> <tr> <th>कार्य आइटम</th> <th>लागत अनुमानको दर</th> <th>हुनुपर्ने दर</th> <th>फरक दर</th> <th>लागत अनुमान मा समावेश परिमाण</th> <th>फरक दरले हुने बढी लागत अनुमान</th> </tr> </thead> <tbody> <tr> <td>PCC for RCC</td> <td>१४९९६.५८</td> <td>१३८४८.८८</td> <td>११४७.७</td> <td>१३३२.१२</td> <td>१५,२८,८७४.१२</td> </tr> <tr> <td>Steel Reinforcement</td> <td>१३०९२७.५</td> <td>१२७३५०</td> <td>३५७७.५</td> <td>२५४.७० मेट्रिक टन</td> <td>९१११८९.२५</td> </tr> <tr> <td>जम्मा</td> <td></td> <td></td> <td></td> <td></td> <td>२४,४०,०६३.३७</td> </tr> <tr> <td>मू.अ.कर १३ प्रतिशत</td> <td></td> <td></td> <td></td> <td></td> <td>३,१७,२०८.२४</td> </tr> <tr> <td>कुल जम्मा</td> <td></td> <td></td> <td></td> <td></td> <td>२७,५७,२७१.६१</td> </tr> <tr> <td>कबोल अंक घटी प्रतिशत</td> <td></td> <td></td> <td></td> <td></td> <td>०.८२ प्रतिशत</td> </tr> <tr> <td>बढी सम्झौता रकम</td> <td></td> <td></td> <td></td> <td></td> <td>२७,३४,६६१.९८</td> </tr> </tbody> </table> <p>यसरी लागत अनुमानमा भएको त्रुटीका कारण बास्तविक दर भन्दा बढी दर कायम भई निर्माण व्यवसायीसँग रु २७,३४,६६२ को बढी सम्झौता हुन पुगेको देखिन्छ । लागत अनुमानमा समावेश परिमाण अनुसार नै काम भएको खण्डमा उक्त रकम बढी भुक्तानी भई पालिकालाई थप व्ययभार पर्न जाने देखियो । तसर्थ लागत अनुमानमा संलग्नलाई जिम्मेवार बनाई थप व्ययभार पर्न जाने देखिएको उक्त रकम नियमित गर्नुपर्ने र</p>	कार्य आइटम	लागत अनुमानको दर	हुनुपर्ने दर	फरक दर	लागत अनुमान मा समावेश परिमाण	फरक दरले हुने बढी लागत अनुमान	PCC for RCC	१४९९६.५८	१३८४८.८८	११४७.७	१३३२.१२	१५,२८,८७४.१२	Steel Reinforcement	१३०९२७.५	१२७३५०	३५७७.५	२५४.७० मेट्रिक टन	९१११८९.२५	जम्मा					२४,४०,०६३.३७	मू.अ.कर १३ प्रतिशत					३,१७,२०८.२४	कुल जम्मा					२७,५७,२७१.६१	कबोल अंक घटी प्रतिशत					०.८२ प्रतिशत	बढी सम्झौता रकम					२७,३४,६६१.९८	२,७३४,६६१.९८
कार्य आइटम	लागत अनुमानको दर	हुनुपर्ने दर	फरक दर	लागत अनुमान मा समावेश परिमाण	फरक दरले हुने बढी लागत अनुमान																																															
PCC for RCC	१४९९६.५८	१३८४८.८८	११४७.७	१३३२.१२	१५,२८,८७४.१२																																															
Steel Reinforcement	१३०९२७.५	१२७३५०	३५७७.५	२५४.७० मेट्रिक टन	९१११८९.२५																																															
जम्मा					२४,४०,०६३.३७																																															
मू.अ.कर १३ प्रतिशत					३,१७,२०८.२४																																															
कुल जम्मा					२७,५७,२७१.६१																																															
कबोल अंक घटी प्रतिशत					०.८२ प्रतिशत																																															
बढी सम्झौता रकम					२७,३४,६६१.९८																																															
२८.४			<p>घटी कार्य सम्पादन जमानत - सार्वजनिक खरिद ऐन २०६३ को दफा २७ (४) मा कबोल अंकको ५ प्रतिशत कार्य सम्पादन जमानत लिई सम्झौता गर्ने व्यवस्था छ । तर निर्माण व्यवसायीले रु १८,८१,४७,६३९.२१ कबोल गरी सोही रकममा सम्झौता गरेकोमा ५ प्रतिशतले हुने रु ९४,०७,३८१.९६ को कार्य सम्पादन जमानत पेश गर्नुपर्नेमा कृषि विकास बैंकले जारी गरेको रु ८२,००,००० को मात्र कार्य सम्पादन जमानत पेश गरेको पाइयो । नपुग कार्य सम्पादन जमानत रकम रु १२,०७,३८२ पेश गर्नुपर्ने र</p>	१,२०७,३८२																																																
२९			<p>रौतहट आधुनिक ह्युमपाइप उद्योग - पालिकाले निम्नानुसारका निर्माण सामाग्रीहरु खरिद गरेकोमा जिन्सी दाखिला गरेको भएतापनि त्यस्ता निर्माण सामाग्रीहरु हालसम्म सम्बन्धीत स्थानमा जडान भएको प्राविधिक नापि किताब तयार गरेको गरेको देखिएन त्यस्तै बिजक जारी गर्ने पार्टीले सामाग्रीहरुको मूल्य मात्रै राखी बिजक जारी गरेको र दुवानी खर्च रु २४२३२ निवेदनको आधारमा माग गरेकोमा कार्यालयले पनि भुक्तानी दिएको देखिन्छ । यसरी बिजक बिनाको रकम भुक्तानी दिने कमजोरीमा सुधार हुनुपर्दछ । उक्त पार्टीबाट खरिद गरिएको ह्युमपाइप उपयोग भएको नदेखिएकोले जडान भएको नापी किताब तयार गरी पेश गर्नुपर्ने र</p> <table border="1"> <thead> <tr> <th>भौचर नं</th> <th>सामाग्री</th> <th>परिमाण</th> <th>पार्टी</th> <th>भुक्तानी रकम</th> </tr> </thead> <tbody> <tr> <td>९४,०७८१११२४</td> <td>ह्युमपाइप</td> <td>१०</td> <td>रौतहट आधुनिक ह्युमपाइप उद्योग</td> <td>२९८०५९</td> </tr> </tbody> </table>	भौचर नं	सामाग्री	परिमाण	पार्टी	भुक्तानी रकम	९४,०७८१११२४	ह्युमपाइप	१०	रौतहट आधुनिक ह्युमपाइप उद्योग	२९८०५९	२९८,०५९																																						
भौचर नं	सामाग्री	परिमाण	पार्टी	भुक्तानी रकम																																																
९४,०७८१११२४	ह्युमपाइप	१०	रौतहट आधुनिक ह्युमपाइप उद्योग	२९८०५९																																																

३०		<p>आंशिक कार्य - पालिकाले भवन जस्ता संरचनाहरू निर्माण गर्दा सम्पूर्ण संरचना एकैपटक निर्माण हुने गरी बजेट व्यवस्था तथा कार्यान्वयन गर्ने गरेको पाइएन । थोरै बजेट विनियोजन गर्ने र सोही रकम बराबरको कार्य मापन गरी कार्य सम्पन्न प्रतिवेदन तयार गर्ने गरेको पाइयो । यसरी प्रत्येक वर्ष केही अंश मात्र बनाउँदै जादा अधिल्लो निर्माण कार्यको नापि समेत समावेश गरी एकिकृत नापी तयार गरी अभिलेख राखेको पाइएन । यसरी कार्य गराउँदा संरचनाहरूको गुणस्तर कमजोर हुन सक्ने र नापि कार्यमा पनि दोहोरोपनाको समस्या देखिन सक्छ । यसरी निर्माण कार्य गर्ने प्रवृत्तिमा सुधार हुनुपर्दछ । केही उदाहरण निम्नानुसार छनः</p> <table border="1" data-bbox="338 297 1234 686"> <thead> <tr> <th>भौचर नं र मिति</th> <th>आयोजनाको नाम</th> <th>भुक्तानी रकम</th> </tr> </thead> <tbody> <tr> <td>६, ०७८।७।८</td> <td>यतिम खाना मदिना मदसा हरहनियामा अधुरो भवन निर्माण</td> <td>१६२५६८९</td> </tr> <tr> <td>३६, ०७८।९।११</td> <td>खजुरिया स्कुलको अधुरो भवन निर्माण</td> <td>१५१५९७३</td> </tr> <tr> <td>५४, ०७८।१०।१०</td> <td>कोतवालीमा अधुरो दलित भवन निर्माण</td> <td>९१७३९५</td> </tr> <tr> <td>१४४, ०७९।३।१</td> <td>बर्थिङ्ग सेन्टर कोतवालीको भवनमा अधुरो काम</td> <td>१४२२९००</td> </tr> <tr> <td>१४८, ०७९।३।७</td> <td>वडा नं १ मा अधुरो शटर भवन निर्माण कार्य</td> <td>१९३९९३९</td> </tr> <tr> <td>१७१, ०७९।३।२४</td> <td>वडा नं ५ मा अधुरो दलित भवन निर्माण कार्य</td> <td>४८१७८५</td> </tr> </tbody> </table>	भौचर नं र मिति	आयोजनाको नाम	भुक्तानी रकम	६, ०७८।७।८	यतिम खाना मदिना मदसा हरहनियामा अधुरो भवन निर्माण	१६२५६८९	३६, ०७८।९।११	खजुरिया स्कुलको अधुरो भवन निर्माण	१५१५९७३	५४, ०७८।१०।१०	कोतवालीमा अधुरो दलित भवन निर्माण	९१७३९५	१४४, ०७९।३।१	बर्थिङ्ग सेन्टर कोतवालीको भवनमा अधुरो काम	१४२२९००	१४८, ०७९।३।७	वडा नं १ मा अधुरो शटर भवन निर्माण कार्य	१९३९९३९	१७१, ०७९।३।२४	वडा नं ५ मा अधुरो दलित भवन निर्माण कार्य	४८१७८५				
भौचर नं र मिति	आयोजनाको नाम	भुक्तानी रकम																									
६, ०७८।७।८	यतिम खाना मदिना मदसा हरहनियामा अधुरो भवन निर्माण	१६२५६८९																									
३६, ०७८।९।११	खजुरिया स्कुलको अधुरो भवन निर्माण	१५१५९७३																									
५४, ०७८।१०।१०	कोतवालीमा अधुरो दलित भवन निर्माण	९१७३९५																									
१४४, ०७९।३।१	बर्थिङ्ग सेन्टर कोतवालीको भवनमा अधुरो काम	१४२२९००																									
१४८, ०७९।३।७	वडा नं १ मा अधुरो शटर भवन निर्माण कार्य	१९३९९३९																									
१७१, ०७९।३।२४	वडा नं ५ मा अधुरो दलित भवन निर्माण कार्य	४८१७८५																									
३१		<p>बढी भुक्तानी - पालिकाले भौचर नं ९६ बाट सियाराम एण्ड सृष्टी कन्स्ट्रक्सन प्रा.लि. लाई तार पोल खरिद तथा जडान बापत रु ४८२९२० भुक्तानी गर्दा १५ प्रतिशत ओभरहेड बापतको रकम थप गरेको तर रु ५८४०.७० बढी थप गरेको देखिएकोले बढी थप भएको रकम सम्बन्धीतबाट असुल गर्नुपर्ने रु</p>	५,८४०																								
३२		<p>बितरण भर्पाई - पालिकाले भौचर नं १३४ मिति ०७९।१।२८ मा हरिओम ट्रेडर्सबाट १८ थान स्प्रे टंकी रु ४९,९५० मा खरिद गरेकोमा लेखापरीक्षणको क्रममा बितरण गरेको भर्पाई पेश हुन सकेन । तसर्थ बितरण भर्पाई पेश हुनुपर्ने रु</p>	४९,९५०																								
३३		<p>नर्मसको प्रयोग - पालिकाले यो वर्ष कार्यान्वयनमा ल्याएका कतिपय सडक सम्बन्धी आर सि सि ढलान कार्यको लागि गाउँपालिकाको छुट्टै नर्मस स्वीकृत भएको देखिएन । यसरी आफ्नो छुट्टै नर्मस नभएको अवस्थामा सोही कार्य गर्ने विशिष्टिकृत निकायको नर्मस प्रयोग गर्नुपर्नेमा नगर्दा पालिकाले यो वर्ष कार्यान्वयन गरेका निम्न आयोजनाको सडक सम्बन्धी कार्य अन्तर्गत र PCC for RCC (१:२:४) ढलान कार्यमा निम्नानुसार बढी भुक्तानी गरी पालिकालाई थप व्ययभार पारेको देखिएको रु</p> <p>PCC Work (१:२:४) M15 (excluding formwork)</p> <table border="1" data-bbox="338 1125 1801 1417"> <thead> <tr> <th>आयोजना</th> <th>पालिकाले प्रयोग गरेको दर</th> <th>सडक विभागको नर्मस अनुसार हुने दर</th> <th>फरक दर</th> <th>कंक्रीट कार्य परिमाण</th> <th>बढी व्ययभार</th> </tr> </thead> <tbody> <tr> <td>वडा नं ४ को कोइलाडी सडक ढलान</td> <td>११०२३.९६</td> <td>१००२९.७५</td> <td>९९४.२१</td> <td>६४.७५</td> <td>६४३७५</td> </tr> <tr> <td>वडा नं ५ को रुपौलिया टोलमा नाला निर्माण</td> <td>११०२३.९६</td> <td>१००२९.७५</td> <td>९९४.२१</td> <td>२७८.७२</td> <td>२७७१०६</td> </tr> <tr> <td>वडा नं ६ मा देवकी साहको घरदेखि मठसम्म नाला निर्माण</td> <td>११०२३.९६</td> <td>१००२९.७५</td> <td>९९४.२१</td> <td>६४.७५</td> <td>६४३७५</td> </tr> </tbody> </table>	आयोजना	पालिकाले प्रयोग गरेको दर	सडक विभागको नर्मस अनुसार हुने दर	फरक दर	कंक्रीट कार्य परिमाण	बढी व्ययभार	वडा नं ४ को कोइलाडी सडक ढलान	११०२३.९६	१००२९.७५	९९४.२१	६४.७५	६४३७५	वडा नं ५ को रुपौलिया टोलमा नाला निर्माण	११०२३.९६	१००२९.७५	९९४.२१	२७८.७२	२७७१०६	वडा नं ६ मा देवकी साहको घरदेखि मठसम्म नाला निर्माण	११०२३.९६	१००२९.७५	९९४.२१	६४.७५	६४३७५	२,८८७,५७४
आयोजना	पालिकाले प्रयोग गरेको दर	सडक विभागको नर्मस अनुसार हुने दर	फरक दर	कंक्रीट कार्य परिमाण	बढी व्ययभार																						
वडा नं ४ को कोइलाडी सडक ढलान	११०२३.९६	१००२९.७५	९९४.२१	६४.७५	६४३७५																						
वडा नं ५ को रुपौलिया टोलमा नाला निर्माण	११०२३.९६	१००२९.७५	९९४.२१	२७८.७२	२७७१०६																						
वडा नं ६ मा देवकी साहको घरदेखि मठसम्म नाला निर्माण	११०२३.९६	१००२९.७५	९९४.२१	६४.७५	६४३७५																						

			वडा नं ८ को अधुरो बाटो ढलान	१११३९.११	१००२९.७५	११०९.३६	२३१.८९	२५७२४९	
			वडा नं ८ बाटो ढलान कार्य	१११३९.११	१००२९.७५	११०९.३६	६०.९९	६७६६०	
			वडा नं ४ को हरनहिया बाटो ढलान	१११३९.११	१००२९.७५	११०९.३६	९६.४४	१०६९८७	
			वडा नं ४ को ठूलो इनर्वामा बाटो ढलान	१११३९.११	१००२९.७५	११०९.३६	१७३.५२	१९२४९६	
			वडा नं ३ मा नाला तथा बाटो ढलान	१११३९.११	१००२९.७५	११०९.३६	११०.८९	१२३०१७	
			वडा नं ३ मा भँगाहा गाउँको बाटो ढलान	१११३९.११	१००२९.७५	११०९.३६	१४६.०६	१६२०३३	
			वडा नं २ मा बाटो ढलान कार्य	१११३९.११	१००२९.७५	११०९.३६	१६०.९१	१७८५०७	
			वडा नं ६ को बाटो ढलान कार्य	१११३९.११	१००२९.७५	११०९.३६	१३६.६९	१५१६३८	
			वडा नं १ को बाटो ढलान कार्य (भौचर नं ८१)	१११३९.११	१००२९.७५	११०९.३६	१२७.६५	१४१६१०	
			वडा नं १ को सडक ढलान कार्य (भौचर नं ८२)	१११३९.११	१००२९.७५	११०९.३६	८२.९२	९१९८०	
			वडा नं ३ बतरा गाउँमा ढलान कार्य	१११३९.११	१००२९.७५	११०९.३६	१२२.८७	१३६३०७	
			वडा नं ५ बिर्ता टोल बाटो ढलान	१११३९.११	१००२९.७५	११०९.३६	७१.२२	७९००९	
			वडा नं ६ मा बाटो ढलान कार्य	१११३९.११	१००२९.७५	११०९.३६	१२४.९४	१३८६०३	
			वडा नं ६ को डमार टोलमा अधुरो बाटो ढलान	१११३९.११	१००२९.७५	११०९.३६	४३.३८	४८१२४	
			वडा नं ४ मा नाला निर्माण कार्य	१११३९.११	१००२९.७५	११०९.३६	५३.६३	५९४९५	
			वडा नं ७ र ८ मा नाला निर्माण तथा बाटो ढलान	१११३९.११	१००२९.७५	११०९.३६	२३३.९६	२५९५४६	
			वडा नं ४ र ५ को टेढाकट्टीमा बाटो ढलान	१११३९.११	१००२९.७५	११०९.३६	११५.५९	१२८२३१	
			वडा नं ७ को बेलवा टोलमा बाटो ढलान	१११३९.११	१००२९.७५	११०९.३६	९७.५६	१०८२२९	
			वडा नं ८ मा नाला निर्माण कार्य	१११३९.११	१००२९.७५	११०९.३६	४५.९७	५०९९७	
			जम्मा					२८,८७,५७४	
३४			सोझै खरिद - सार्वजनिक खरिद नियमावलीको नियम ८५ मा रु १० लाख सम्मको निर्माण कार्य वा मालसमान सोझै खरिद गर्न सक्ने व्यवस्था छ । सो सिमा भन्दा बढीको खरिद गर्दा खरिदको प्रकृति अनुसार एउटै प्याकेज बनाई सिलबन्दी दरभाउपत्र वा बोलपत्रको माध्यमद्वारा खरिद गर्नुपर्ने हुन्छ । पालिकाले एकै प्रकृतिको खरिदको प्याकेज बनाई बोलपत्रको माध्यमद्वारा खरिद गर्न सकिने भएतापनि सो नगरी नगरपालिका पूँजिगत शिर्षक तर्फ विभिन्न भौचरहरुबाट विद्युत बिस्तारको लागि तारपोल खरिद तथा जडान कार्य सम्बन्धी १४ वटा टुक्रा खरिदबाट रु ४७,१३,२४४.३४ भुक्तानी						४,७१३,२४४.३४

		गरेको नियमसँगत नदेखिएको रु																																																																																																													
३५		<p>नर्म्सको प्रयोग - पालिकाले यो बर्ष कार्यान्वयनमा ल्याएका कतिपय सडक ग्राभेल कार्यको लागि गाउँपालिकाको छुट्टै नर्म्स स्वीकृत भएको देखिएन । यसरी आफ्नो छुट्टै नर्म्स नभएको अवस्थामा सोही कार्य गर्ने विशिष्टिकृत निकायको नर्म्स प्रयोग गर्नुपर्नेमा नगर्दा पालिकाले यो बर्ष कार्यान्वयन गरेका निम्न आयोजनाको सडक सम्बन्धी कार्य अन्तर्गत ग्राभेल कार्य (Sand mix gravell including rolling, grading, watering manual compaction) मा निम्नानुसार बढी भुक्तानी गरी पालिकालाई थप व्ययभार पारेको देखिएको रु</p> <table border="1"> <thead> <tr> <th>आयोजना</th> <th>पालिकाले प्रयोग गरेको दर</th> <th>सडक विभागको नर्म्स अनुसार हुने दर</th> <th>फरक दर</th> <th>ग्राभेल कार्य परिमाण</th> <th>बढी व्ययभार</th> </tr> </thead> <tbody> <tr> <td>वडा नं ८ को अधुरो बाटो ढलान कार्य</td> <td>२७८९.०२</td> <td>२५६३.३</td> <td>२२५.७२</td> <td>२०७.७२</td> <td>४६,८८७</td> </tr> <tr> <td>वडा नं ८ बाटो ढलान कार्य</td> <td>२७८९.०२</td> <td>२५६३.३</td> <td>२२५.७२</td> <td>४५.९</td> <td>१०३६१</td> </tr> <tr> <td>वडा नं ७ मा सुरेश मुखिया को घर देखि लाल बहादुर को खेत सम्म माटोपुरी</td> <td>२७८९.०२</td> <td>२५६३.३</td> <td>२२५.७२</td> <td>७१.५६</td> <td>१६१५३</td> </tr> <tr> <td>वडा नं ३ मा भँगाहा गाउँको बाटो ढलान</td> <td>२७८९.०२</td> <td>२५६३.३</td> <td>२२५.७२</td> <td>१४६.०५</td> <td>३२९६६</td> </tr> <tr> <td>वडा नं ८ मा माटोपुरी ग्राभेल कार्य</td> <td>२७८९.०२</td> <td>२५६३.३</td> <td>२२५.७२</td> <td>१६५</td> <td>३७२४४</td> </tr> <tr> <td>वडा नं ८ को बेलवाडिह देखि बोहा जाने बाटोमा माटोपुरी ग्राभेल कार्य</td> <td>२७५६.४५</td> <td>२५६३.३</td> <td>१९३.१५</td> <td>६२८.५९</td> <td>१२१४१२</td> </tr> <tr> <td>बोहा दलित टोल देखि बेलवाडी सम्म माटो पुरी ग्राभेल</td> <td>२७५६.४५</td> <td>२५६३.३</td> <td>१९३.१५</td> <td>१२५</td> <td>२४१४४</td> </tr> <tr> <td>भँगाहा देखि सुकुम्बासी टोलसम्म माटो पुरी ग्राभेल</td> <td>२७५६.४५</td> <td>२५६३.३</td> <td>१९३.१५</td> <td>४५७.९७</td> <td>८८४५७</td> </tr> <tr> <td>वडा नं ४ मा माटोपुरी ग्राभेल कार्य</td> <td>२७८९.०२</td> <td>२५६३.३</td> <td>२२५.७२</td> <td>४६६.७५</td> <td>१०५३५५</td> </tr> <tr> <td>वडा नं १ मा चिनियाँ डिह कृषि सडक निर्माण</td> <td>२७८९.०२</td> <td>२५६३.३</td> <td>२२५.७२</td> <td>३४३</td> <td>७७४२२</td> </tr> <tr> <td>वडा नं २ मा माटो पुरी ग्राभेल कार्य</td> <td>२७८९.०२</td> <td>२५६३.३</td> <td>२२५.७२</td> <td>७६२.४८५</td> <td>१७२१०८</td> </tr> <tr> <td>वडा नं ७ को गोरेटो बाटो मर्मत</td> <td>२७८९.०२</td> <td>२५६३.३</td> <td>२२५.७२</td> <td>४५.७५</td> <td>१०३२७</td> </tr> <tr> <td>वडा नं ३ को बातरा गाउँमा माटोपुरी ग्राभेल</td> <td>२७८९.०२</td> <td>२५६३.३</td> <td>२२५.७२</td> <td>१४४.२</td> <td>३२५४९</td> </tr> <tr> <td>वडा नं ६ को बाटो ढलान कार्य</td> <td>२७८९.०२</td> <td>२५६३.३</td> <td>२२५.७२</td> <td>१३७</td> <td>३०९२४</td> </tr> <tr> <td>वडा नं १ को बाटो ढलान कार्य</td> <td>२७८९.०२</td> <td>२५६३.३</td> <td>२२५.७२</td> <td>९३.६३</td> <td>२११३४</td> </tr> <tr> <td>वडा नं १ को सडक ढलान कार्य</td> <td>२७८९.०२</td> <td>२५६३.३</td> <td>२२५.७२</td> <td>८२.५</td> <td>१८६२२</td> </tr> <tr> <td>वडा नं ६ मा बाटो मर्मत</td> <td>२७८९.०२</td> <td>२५६३.३</td> <td>२२५.७२</td> <td>३७५.४८</td> <td>८४७५३</td> </tr> </tbody> </table>	आयोजना	पालिकाले प्रयोग गरेको दर	सडक विभागको नर्म्स अनुसार हुने दर	फरक दर	ग्राभेल कार्य परिमाण	बढी व्ययभार	वडा नं ८ को अधुरो बाटो ढलान कार्य	२७८९.०२	२५६३.३	२२५.७२	२०७.७२	४६,८८७	वडा नं ८ बाटो ढलान कार्य	२७८९.०२	२५६३.३	२२५.७२	४५.९	१०३६१	वडा नं ७ मा सुरेश मुखिया को घर देखि लाल बहादुर को खेत सम्म माटोपुरी	२७८९.०२	२५६३.३	२२५.७२	७१.५६	१६१५३	वडा नं ३ मा भँगाहा गाउँको बाटो ढलान	२७८९.०२	२५६३.३	२२५.७२	१४६.०५	३२९६६	वडा नं ८ मा माटोपुरी ग्राभेल कार्य	२७८९.०२	२५६३.३	२२५.७२	१६५	३७२४४	वडा नं ८ को बेलवाडिह देखि बोहा जाने बाटोमा माटोपुरी ग्राभेल कार्य	२७५६.४५	२५६३.३	१९३.१५	६२८.५९	१२१४१२	बोहा दलित टोल देखि बेलवाडी सम्म माटो पुरी ग्राभेल	२७५६.४५	२५६३.३	१९३.१५	१२५	२४१४४	भँगाहा देखि सुकुम्बासी टोलसम्म माटो पुरी ग्राभेल	२७५६.४५	२५६३.३	१९३.१५	४५७.९७	८८४५७	वडा नं ४ मा माटोपुरी ग्राभेल कार्य	२७८९.०२	२५६३.३	२२५.७२	४६६.७५	१०५३५५	वडा नं १ मा चिनियाँ डिह कृषि सडक निर्माण	२७८९.०२	२५६३.३	२२५.७२	३४३	७७४२२	वडा नं २ मा माटो पुरी ग्राभेल कार्य	२७८९.०२	२५६३.३	२२५.७२	७६२.४८५	१७२१०८	वडा नं ७ को गोरेटो बाटो मर्मत	२७८९.०२	२५६३.३	२२५.७२	४५.७५	१०३२७	वडा नं ३ को बातरा गाउँमा माटोपुरी ग्राभेल	२७८९.०२	२५६३.३	२२५.७२	१४४.२	३२५४९	वडा नं ६ को बाटो ढलान कार्य	२७८९.०२	२५६३.३	२२५.७२	१३७	३०९२४	वडा नं १ को बाटो ढलान कार्य	२७८९.०२	२५६३.३	२२५.७२	९३.६३	२११३४	वडा नं १ को सडक ढलान कार्य	२७८९.०२	२५६३.३	२२५.७२	८२.५	१८६२२	वडा नं ६ मा बाटो मर्मत	२७८९.०२	२५६३.३	२२५.७२	३७५.४८	८४७५३	१,५३३,२७४
आयोजना	पालिकाले प्रयोग गरेको दर	सडक विभागको नर्म्स अनुसार हुने दर	फरक दर	ग्राभेल कार्य परिमाण	बढी व्ययभार																																																																																																										
वडा नं ८ को अधुरो बाटो ढलान कार्य	२७८९.०२	२५६३.३	२२५.७२	२०७.७२	४६,८८७																																																																																																										
वडा नं ८ बाटो ढलान कार्य	२७८९.०२	२५६३.३	२२५.७२	४५.९	१०३६१																																																																																																										
वडा नं ७ मा सुरेश मुखिया को घर देखि लाल बहादुर को खेत सम्म माटोपुरी	२७८९.०२	२५६३.३	२२५.७२	७१.५६	१६१५३																																																																																																										
वडा नं ३ मा भँगाहा गाउँको बाटो ढलान	२७८९.०२	२५६३.३	२२५.७२	१४६.०५	३२९६६																																																																																																										
वडा नं ८ मा माटोपुरी ग्राभेल कार्य	२७८९.०२	२५६३.३	२२५.७२	१६५	३७२४४																																																																																																										
वडा नं ८ को बेलवाडिह देखि बोहा जाने बाटोमा माटोपुरी ग्राभेल कार्य	२७५६.४५	२५६३.३	१९३.१५	६२८.५९	१२१४१२																																																																																																										
बोहा दलित टोल देखि बेलवाडी सम्म माटो पुरी ग्राभेल	२७५६.४५	२५६३.३	१९३.१५	१२५	२४१४४																																																																																																										
भँगाहा देखि सुकुम्बासी टोलसम्म माटो पुरी ग्राभेल	२७५६.४५	२५६३.३	१९३.१५	४५७.९७	८८४५७																																																																																																										
वडा नं ४ मा माटोपुरी ग्राभेल कार्य	२७८९.०२	२५६३.३	२२५.७२	४६६.७५	१०५३५५																																																																																																										
वडा नं १ मा चिनियाँ डिह कृषि सडक निर्माण	२७८९.०२	२५६३.३	२२५.७२	३४३	७७४२२																																																																																																										
वडा नं २ मा माटो पुरी ग्राभेल कार्य	२७८९.०२	२५६३.३	२२५.७२	७६२.४८५	१७२१०८																																																																																																										
वडा नं ७ को गोरेटो बाटो मर्मत	२७८९.०२	२५६३.३	२२५.७२	४५.७५	१०३२७																																																																																																										
वडा नं ३ को बातरा गाउँमा माटोपुरी ग्राभेल	२७८९.०२	२५६३.३	२२५.७२	१४४.२	३२५४९																																																																																																										
वडा नं ६ को बाटो ढलान कार्य	२७८९.०२	२५६३.३	२२५.७२	१३७	३०९२४																																																																																																										
वडा नं १ को बाटो ढलान कार्य	२७८९.०२	२५६३.३	२२५.७२	९३.६३	२११३४																																																																																																										
वडा नं १ को सडक ढलान कार्य	२७८९.०२	२५६३.३	२२५.७२	८२.५	१८६२२																																																																																																										
वडा नं ६ मा बाटो मर्मत	२७८९.०२	२५६३.३	२२५.७२	३७५.४८	८४७५३																																																																																																										

			वडा नं १-८ कल्भर्ट निर्माण कार्य	२७८९.०२	२५६३.३	२२५.७२	१८२.१६	४१११७
			वडा नं ३ बतरा गाउँमा ढलान कार्य	२७८९.०२	२५६३.३	२२५.७२	८२.१२	१८५३६
			वडा नं १ मा माटोपुरी ग्राभेल	२७८९.०२	२५६३.३	२२५.७२	२४२.२४	५४६७८
			वडा नं ५ मा बाटो मर्मत कार्य	२७८९.०२	२५६३.३	२२५.७२	३५४.८८	८०१०४
			वडा नं ६ मा बाटो ढलान कार्य	२७८९.०२	२५६३.३	२२५.७२	१९६.७२	४४४०४
			वडा नं १ मा माटो पुरी ग्राभेल	२७८९.०२	२५६३.३	२२५.७२	२३७.८८	५३६९४
			वडा नं १ मा माटोपुरी ग्राभेल	२७८९.०२	२५६३.३	२२५.७२	३२१.४	७२५४६
			वडा नं ६ को डमार टोलमा अधुरो बाटो ढलान	२७८९.०२	२५६३.३	२२५.७२	३०.९	६९७५
			वडा नं ८ मा गापा स्तरिय बाटो मर्मत कार्य	२७८९.०२	२५६३.३	२२५.७२	४२८.७६	९६७८०
			वडा नं ७ र ८ मा नाला निर्माण तथा बाटो ढलान	२७८९.०२	२५६३.३	२२५.७२	३१६.९२	७१५३५
			वडा नं ४ र ५ को टेढाकट्टीमा बाटो ढलान	२७८९.०२	२५६३.३	२२५.७२	५७.९६	१३०८३
			वडा नं ७ को बेलवा टोलमा बाटो ढलान	२७८९.०२	२५६३.३	२२५.७२	६५.०५	१४६८३
			वडा नं ६ मा माटोपुरी ग्राभेल कार्य	२७८९.०२	२५६३.३	२२५.७२	१५२.०५	३४३२१
			जम्मा					१५,३३,२७४
३६			<p>सडक खण्ड - पालिकाले कतिपय सडक सम्बन्धी आयोजनामा लागत अनुमान देखि नापि किताब र कार्य सम्पन्न प्रतिवेदनमा समेत बाटोको नामाकरण नगरी वडा नम्बर र कार्य मात्र उल्लेख गर्ने गरेको पाइयो । सडकको नामाकरण गरी सो को चेनेज वा शुरु बिन्दु र अन्तिम बिन्दु नखुलाउँदा प्राविधिकले तयार गरेको नापी किताब कुन सडकको हो एकिन गर्न सकिने अवस्था देखिएन । यसरी नापी किताब र कार्य सम्पन्न प्रतिवेदन तयार गर्ने प्रवृत्तिमा सुधार हुनुपर्दछ । नापी किताबमा सडकको नाम र सो को चेनेज नखुलेका केही उदाहरण निम्नानुसार छ ।</p>					
			भौचर नं	आयोजना	भुक्तानी रकम			
			३७	वडा नं ८ मा बाटो ढलान कार्य	९४८६८३.३५			
			५५	वडा नं ८ मा माटोपुरी ग्राभेल	४७३९३३.			
			६१	वडा नं ८ मा माटोपुरी ग्राभेल	१२३२४५६.७१			
			६४	वडा नं ४ मा माटोपुरी ग्राभेल कार्य	१८३१०९७.			
			७०	वडा नं २ मा बाटो ढलान कार्य	२४१५१५३.७४			

			<table border="1"> <tbody> <tr> <td>७१</td> <td>वडा नं २ मा माटो पुरी ग्राभेल कार्य</td> <td>२४०९८९०.१३</td> </tr> <tr> <td>७४</td> <td>वडा नं ७ को गोरेटो बाटो मर्मत</td> <td>३८३२७८</td> </tr> <tr> <td>८०</td> <td>वडा नं ६ को बाटो ढलान कार्य</td> <td>१९२१२२५</td> </tr> <tr> <td>८१</td> <td>वडा नं १ को बाटो ढलान कार्य</td> <td>१९३५७४६</td> </tr> <tr> <td>८२</td> <td>वडा नं १ को बाटो ढलान कार्य</td> <td>१४५२७२१</td> </tr> <tr> <td>१२३</td> <td>वडा नं ६ मा बाटो मर्मत</td> <td>१२२७२५१</td> </tr> <tr> <td>१६५</td> <td>वडा नं ३ बतरा गाउँमा ढलान कार्य</td> <td>१९१६६०३</td> </tr> <tr> <td>१६८</td> <td>वडा नं १ मा माटोपुरी ग्राभेल</td> <td>६६७०३४</td> </tr> <tr> <td>१८०</td> <td>वडा नं ६ मा बाटो ढलान कार्य</td> <td>१९१६९०९</td> </tr> <tr> <td>५६ र ८५</td> <td>वडा नं १ मा माटोपुरी ग्राभेल</td> <td>२१२२७२१</td> </tr> <tr> <td>९१</td> <td>वडा नं ४ मा नाला निर्माण कार्य</td> <td>१३२१२०९</td> </tr> <tr> <td>१०३</td> <td>वडा नं ७ र ८ मा नाला निर्माण तथा बाटो ढलान</td> <td>३३८७९८९</td> </tr> <tr> <td>१०५</td> <td>वडा नं ६ को सडक मर्मत</td> <td>४७१६९७</td> </tr> <tr> <td>११९</td> <td>वडा नं ८ मा नाला निर्माण कार्य</td> <td>१३४६१७२</td> </tr> <tr> <td>१७२</td> <td>वडा नं ४ मा माटोपुरी ग्राभेल कार्य</td> <td>९६९३९४</td> </tr> </tbody> </table>	७१	वडा नं २ मा माटो पुरी ग्राभेल कार्य	२४०९८९०.१३	७४	वडा नं ७ को गोरेटो बाटो मर्मत	३८३२७८	८०	वडा नं ६ को बाटो ढलान कार्य	१९२१२२५	८१	वडा नं १ को बाटो ढलान कार्य	१९३५७४६	८२	वडा नं १ को बाटो ढलान कार्य	१४५२७२१	१२३	वडा नं ६ मा बाटो मर्मत	१२२७२५१	१६५	वडा नं ३ बतरा गाउँमा ढलान कार्य	१९१६६०३	१६८	वडा नं १ मा माटोपुरी ग्राभेल	६६७०३४	१८०	वडा नं ६ मा बाटो ढलान कार्य	१९१६९०९	५६ र ८५	वडा नं १ मा माटोपुरी ग्राभेल	२१२२७२१	९१	वडा नं ४ मा नाला निर्माण कार्य	१३२१२०९	१०३	वडा नं ७ र ८ मा नाला निर्माण तथा बाटो ढलान	३३८७९८९	१०५	वडा नं ६ को सडक मर्मत	४७१६९७	११९	वडा नं ८ मा नाला निर्माण कार्य	१३४६१७२	१७२	वडा नं ४ मा माटोपुरी ग्राभेल कार्य	९६९३९४	
७१	वडा नं २ मा माटो पुरी ग्राभेल कार्य	२४०९८९०.१३																																															
७४	वडा नं ७ को गोरेटो बाटो मर्मत	३८३२७८																																															
८०	वडा नं ६ को बाटो ढलान कार्य	१९२१२२५																																															
८१	वडा नं १ को बाटो ढलान कार्य	१९३५७४६																																															
८२	वडा नं १ को बाटो ढलान कार्य	१४५२७२१																																															
१२३	वडा नं ६ मा बाटो मर्मत	१२२७२५१																																															
१६५	वडा नं ३ बतरा गाउँमा ढलान कार्य	१९१६६०३																																															
१६८	वडा नं १ मा माटोपुरी ग्राभेल	६६७०३४																																															
१८०	वडा नं ६ मा बाटो ढलान कार्य	१९१६९०९																																															
५६ र ८५	वडा नं १ मा माटोपुरी ग्राभेल	२१२२७२१																																															
९१	वडा नं ४ मा नाला निर्माण कार्य	१३२१२०९																																															
१०३	वडा नं ७ र ८ मा नाला निर्माण तथा बाटो ढलान	३३८७९८९																																															
१०५	वडा नं ६ को सडक मर्मत	४७१६९७																																															
११९	वडा नं ८ मा नाला निर्माण कार्य	१३४६१७२																																															
१७२	वडा नं ४ मा माटोपुरी ग्राभेल कार्य	९६९३९४																																															
३७		<p>कंक्रीट कार्यको गुणस्तर - पालिकाले वडा नं ४ मा मस्जिद निर्माण कार्यको लागि भौचर नं ११६ र ६२ बाट रु १४२१४२७ भुक्तानी दिएको छ । उक्त आयोजनामा कंक्रीट कार्य (M20) १९.४३ घन मिटर रहेकोमा प्रति घन मिटर रु १३२६१.३९ को दरले रु २५७६६९ भुक्तानी भएको देखिन्छ । तर उक्त कंक्रीट कार्यको गुणस्तर एक प्रा.लि. परिक्षण गरि दिएको प्रतिवेदनमा ७ दिनको औषत N/mm² १२.१५ मात्र रहेको देखिन्छ । उक्त औषत कम्तिमा १३ हुनुपर्नेमा नभएकोले कंक्रीट कार्यको गुणस्तर सहि छ भनी आश्वस्त हुन सकिएन । तोकिएको गुणस्तर बमोजिम कार्य नगर्ने नगराउने सम्बन्धीत पक्षलाई जिम्मेवार बनाइनुपर्दछ ।</p>																																															
३८		<p>बिजक जारी नगरेको - पालिकाले वडा नं ३ मा तार पोल जडान कार्यको लागि जय त्रिदेव कन्स्ट्रक्सन प्रा.लि. सँग सम्झौता गरी कार्य गराएकोमा प्राविधिकको नापि किताबमा कुल रु ३,८२,८८५ मूल्यांकन भएकोमा उक्त प्रा.लि.ले लेबरको अंश रु १,१८,२३४ बाहेक रु २,३४,२०३ को मात्र बिल जारी गरेको तर पालिकाले लेबरको अंश सहित रु ३,८२,८८५ नै भुक्तानी दिएको पाइयो । तसर्थ निर्माण व्यवसायीले बिजक जारी नगरी भर्पाइको आधारमा भुक्तानी लगेको देखिएको अनियमित रु</p>	११८,२३४																																														
३९		<p>बढी दर - पालिकाले वडा नं ३ को वडा कार्यालय भवन निर्माण कार्यको लागि उपभोक्ता समितिलाई भौचर नं ५ मिति ३८४६८१० भुक्तानी गरेकोमा इट्टाको गाह्रो लगाउने कार्य (Brick work 1:6 cement and sand ratio) को दर यो वर्ष दर बिप्लेषणमा प्रति घन मिटर रु १३१५१.३८ रहेकोमा</p>	२०,०६८																																														

		नापी किताबमा प्रति घन मिटर १३४३७.३७ समावेश गरी प्रति घन मिटर रु २८५.९९ को दरले ७०.१७ घन मिटरको रु २०,०६७.९२ बढी भुक्तानी भएको देखिएकोले बढी भुक्तानी रकम सम्बन्धीतबाट असुल गर्नुपर्ने रु	
४०		बढी भुक्तानी - पालिकाले वडा नं १ मा नयाँ बाटो निर्माण कार्यको लागि कुल काम भएको रु २३,११,९२६.४८ मध्ये भुक्तानी बाँकी रकम रु १,६६,८९७ उपभोक्ता समितिलाई भौचर नं ११ बाट भुक्तानी दिएकोमा संलग्न नापी किताबमा माटो बिच्छ्याइ सम्पाउने कार्य (Supplying laying and compaction of transported soil including manually compaction) कार्यको दर प्रति घन मिटर रु ४५७.५० राखी २९१९.९० घन मिटरको रकम भुक्तानी गरेकोमा पालिकाले तयार गरेको दर बिश्लेषणमा उक्त कार्य आइटममा प्रति घन मिटर रु ३०९ रहेको देखिएकोले फरक देखिएको प्रति घन मिटर मूल्य रु १४८.५० को दरले हुन आउने रकम रु ४,३३,६०५.१५ बढी भुक्तानी दिइनुको प्राविधिक पुष्ट्याई पेश गर्नुपर्ने रु	४३३,६०५
४१		बढी मूल्यांकन - पालिकाले वडा नं ३ को वडा कार्यालय भवन निर्माण कार्यको लागि उपभोक्ता समितिलाई भौचर नं ५ मिति ३८४६८१० भुक्तानी गरेकोमा पिसिसि कार्यमा समावेश भएको लिन्टल बैण्ड र सिल बैण्ड को कार्य परिमाण १.६ घनमिटर भएकोमा उक्त कार्य इट्टाको गार्होको परिमाणबाट घटाइ मूल्यांकन गरेको पाइएन । यसरी नघटाउदा इट्टाको गार्हो लगाउने परिमाण वास्तविक भन्दा बढी मूल्यांकन भएको देखिएकोले १.६ घन मिटरको रु १३४३७.३७ को दरले हुने आउने रकम रु २१,४९९ सम्बन्धीत बाट असुल गर्नुपर्ने रु	२१,४९९
४२		बढी मूल्यांकन - पालिकाले वडा नं ३ को वडा कार्यालय भवन निर्माण कार्यको लागि उपभोक्ता समितिलाई भौचर नं ५ मिति ६९७७३१ भुक्तानी गरेकोमा पिसिसि कार्यमा समावेश भएको लिन्टल बैण्ड र सिल बैण्ड को कार्य परिमाण १.०२ घनमिटर भएकोमा उक्त कार्य इट्टाको गार्होको परिमाणबाट घटाइ मूल्यांकन गरेको पाइएन । यसरी नघटाउदा इट्टाको गार्हो लगाउने परिमाण वास्तविक भन्दा बढी मूल्यांकन भएको देखिएकोले १.०२ घन मिटरको रु १३४३७.३७ को दरले हुने आउने रकम रु १३७०६ सम्बन्धीत बाट असुल गर्नुपर्ने रु	१३,७०६
४३		बढी मूल्यांकन - पालिकाले वडा नं १ को अधुरो शटर भवन निर्माण कार्यको लागि उपभोक्ता समितिलाई भौचर नं १५ बाट रु २९८९९२० भुक्तानी गरेकोमा पिसिसि कार्यमा समावेश भएको लिन्टल बैण्ड र सिल बैण्ड को कार्य परिमाण १.८१ घनमिटर भएकोमा उक्त कार्य इट्टाको गार्होको परिमाणबाट घटाइ मूल्यांकन गरेको पाइएन । यसरी नघटाउदा इट्टाको गार्हो लगाउने परिमाण वास्तविक भन्दा बढी मूल्यांकन भएको देखिएकोले १.८१ घन मिटरको रु १३४३७.३७ को दरले हुने आउने रकम रु २४३२२ सम्बन्धीत बाट असुल गर्नुपर्ने रु	२४,३२२
४४		कोइलाडी सडक ढलान - पालिकाले वडा नं ४ को कोइलाडी सडक ढलान कार्यको लागि उपभोक्ता समितिसँग १४२ मिटर लम्बाई सम्म साइट क्लियरेन्स, ढुङ्गा बिच्छ्याउने र पिसिसि ढलान गर्ने गरी सम्झौता गरेकोमा प्राविधिक नापीमा १४२ मिटर नै साइट क्लियरेन्स भएको तर ढुङ्गा बिच्छ्याउने कार्य १७६ मिटर सम्म भएको र पिसिसि ढलान भने १५० मिटर लम्बाई सम्म भएको भनी मूल्यांकन भएको पाइयो । पिसिसि कार्य भन्दा २६ मिटर बढी लम्बाईमा ढुङ्गा बिच्छ्याउने कार्य मात्र भएको उल्लेख भएतापनि सो कार्य भएको खुल्ने प्रमाण पेश नभएकोले उक्त बढी लम्बाईमा भएको कार्य परिमाण ९.४८ घन मिटरको रु ३९२७ को दरले हुने रकम रु ३७,२२८ को सम्बन्धमा यथार्थता यकिन गरी प्रमाण पेश गर्नुपर्ने रु	३७,२२८
४५		आंशिक कार्यमै कार्य सम्पन्न - पालिकाले वडा नं १ को अधुरो शटर भवन निर्माण गर्न उपभोक्ता समितिसँग २५ वटा कार्य आइटमको लागि रु ५०,९२,५०० को सम्झौता गरेकोमा जम्मा १२ वटा कार्य आइटममा काम भएको भनी नापी किताब र कार्य सम्पन्न प्रतिवेदन तयार गरी रु २९,८९,९२२ भुक्तानी गरेको पाइयो । यसरी आंशिक कार्य हुँदा कार्य सम्पन्न प्रतिवेदन तयार गरी आयोजनाको रकम फरफारक गरेको उचित देखिएन । सम्झौता बमोजिम कार्य नगर्ने नगराउनेलाई कानून बमोजिम जिम्मेवार बनाउनुपर्दछ ।	
४६		गुम्बज निर्माण - पालिकाले वडा नं ६ को पटेर्वा मस्जिदमा पलाष्टर तथा रंगरोगन तथा गुम्बज निर्माण कार्यको लागि उपभोक्ता समितिलाई गत वर्षको भुक्तानी बाँकी अन्तर्गत रु ७५९७४० भुक्तानी दिएको देखिन्छ । उक्त निर्माण कार्यको नापी किताबमा ७.६२ मिटर उचाइको एक गुम्बजको मूल्यांकन	३००,०००

			रु ३,००,००० गरेको पाइयो । उक्त गुम्बज एकमुष्ट रु ३,००,००० मा मूल्यांकन गरिएकोमा उपभोक्ता समितिबाट त्यस्तो गुम्बज खरिद भएको बिल भर्पाई पेश भएको देखिएन । तसर्थ गुम्बज सोही स्थानमा बनाइएको हो भने सो निर्माण कार्यको परिमाण कंक्रीट कार्य वा इट्टाको कार्यमा समावेश भए नभएको प्राविधिकबाट एकिन गरी सो को प्रमाण वा खरिद गरिएको हो भने उपभोक्ता समितिले खरिद गरेको प्रमाण कागजात पेश गर्नुपर्ने रु																																																													
४७			खेस्ता पेश नभएको - पालिकाले भौचर नं १६३ मिति २०७९।३।२१ बाट ने.रा.आ.वि टेढाकट्टीको भवन निर्माणको लागि उपभोक्ता समितिलाई रु १५,००,००० भुक्तानी गरेकोमा सो को नापि किताब सम्झौता लगायतका कागजात लेखापरीक्षणमा पेश नभएको रु	१,५००,०००																																																												
४८			बढी मूल्यांकन - पालिकाले भौचर नं ३६ मिति ०७।१।११ मा खजुरिया स्कुलको अधुरो भवन निर्माण कार्यको लागि उपभोक्ता समितिलाई भुक्तानी दिन तयार गरेको नापि किताबमा लिन्टल र सिल ब्याण्ड कार्यको कंक्रीट कार्यमा समावेश गरी भुक्तानी दिएको तर इट्टाको गार्हो लगाउने कार्यमा घटाएको नदेखिएकोले ०.७८ घनमिटरको रु १३,७३७.३७ को दरले हुने रु १०,४८१ बढी मूल्यांकन भइ समावेश भएको देखिएकोले उक्त रकम सम्बन्धीतबाट असुल गर्नुपर्ने रु	१०,४८१																																																												
४९			माटोपुरी कार्य - पालिकाले वडा नं १ मा माटोपुरी कार्यको लागि भौचर नं ८५ बाट उपभोक्ता समितिलाई २१,२२,७२१ भुक्तानी गरेकोमा Earthwork filling with manually compaction कार्य आइटममा २१८२.८० घन मिटरको लागि प्रति घन मिटर रु ४८७.२३ को दरले भुक्तानी गरेको पाइयो । तर दर बिप्लेषणमा सोही कार्यमा पानी छर्कने सहितको दर प्रति घन मिटर रु ३२४.४५ रहेकोले प्रति घन मिटर रु १६२.७८ थप गरि भुक्तानी दिइनुको कुनै कारण खुलासा गरेको देखिएन । यसरी प्रति घन मिटर रु १६२.७८ बढी दर कायम गरि कुल रु ३,५५,३१६ थप भुक्तानी दिनुको कुनै प्राविधिक कारण भए पेश गर्ने अन्यथा सम्बन्धीतबाट असुल गर्नुपर्ने रु	३५५,३१६																																																												
५०			उपभोक्ता योगदान - गाउँसभाबाट पक्की निर्माण कार्यमा ५ प्रतिशत र माटो पुरी कार्यमा १० प्रतिशत जनश्रमदान कायम गर्ने निर्णय गरेकोमा निम्नानुसारका आयोजनामा जनश्रमदान सोही बमोजिम नपुग भएको देखिन्छ । नपुग भएको जनश्रमदानको अंश सम्बन्धीतबाट असुल हुनुपर्ने रु	४९३,५३४.८५																																																												
			<table border="1"> <thead> <tr> <th>भौचर नं</th> <th>आयोजना</th> <th>कुल मूल्यांकन रकम</th> <th>हुनुपर्ने योगदान रकम</th> <th>भएको योगदान रकम</th> <th>नपुग योगदान रकम</th> </tr> </thead> <tbody> <tr> <td>५</td> <td>वडा नं ३ को वडा कार्यालय भवन</td> <td>४०४०८१०.१६</td> <td>२०२०४०.५१</td> <td>१९४०००</td> <td>८०४०.५१</td> </tr> <tr> <td>९</td> <td>रुपौलिया टोलमा नाला निर्माण कार्य</td> <td>७०४०५४१.७१</td> <td>३५२०२७.०८</td> <td>३३९५००</td> <td>१२५२७.०८</td> </tr> <tr> <td>२३</td> <td>भंगाहा देखि सुकुम्बासी टोलसम्म माटो पुरी ग्राभेल</td> <td>१५८८०१४.०४</td> <td>१५८८०१.४</td> <td>१४५५००</td> <td>१३३०१.४</td> </tr> <tr> <td>३२</td> <td>वडा नं ८ को अधुरो बाटो ढलान</td> <td>३६८४३६५.०७</td> <td>३६८४३६.५१</td> <td>३३९५००</td> <td>२८९३६.५१</td> </tr> <tr> <td>३७</td> <td>वडा नं ८ को बाटो ढलान</td> <td>१०४५६८३.३५</td> <td>१०४५६८.३४</td> <td>९७०००</td> <td>७५६८.३४</td> </tr> <tr> <td>३९</td> <td>पटेर्वा छठघाटमा भर्पाङ्ग निर्माण</td> <td>१०६४९१४.६४</td> <td>१०६४९१.४६</td> <td>९७०००</td> <td>९४९१.६४</td> </tr> <tr> <td>५५</td> <td>वडा नं ८ मा माटोपुरी ग्राभेल</td> <td>५२२४३३.०२</td> <td>५२२४३.३</td> <td>४८५००</td> <td>३७४३.३</td> </tr> <tr> <td>५८</td> <td>वडा नं ७ मा सुरेश मुखिया को घर देखि लाल बहादुर को खेत सम्म माटोपुरी</td> <td>१४५८९१३.७१</td> <td>१४५८९१.३७</td> <td>१३५८००</td> <td>१००९१.३७</td> </tr> <tr> <td>५९</td> <td>वडा नं ३ मा नाला तथा बाटो ढलान</td> <td>२१२४८८७.१६</td> <td>२१२४८८.७</td> <td>१९४०००</td> <td>१८४८८.७</td> </tr> </tbody> </table>	भौचर नं	आयोजना	कुल मूल्यांकन रकम	हुनुपर्ने योगदान रकम	भएको योगदान रकम	नपुग योगदान रकम	५	वडा नं ३ को वडा कार्यालय भवन	४०४०८१०.१६	२०२०४०.५१	१९४०००	८०४०.५१	९	रुपौलिया टोलमा नाला निर्माण कार्य	७०४०५४१.७१	३५२०२७.०८	३३९५००	१२५२७.०८	२३	भंगाहा देखि सुकुम्बासी टोलसम्म माटो पुरी ग्राभेल	१५८८०१४.०४	१५८८०१.४	१४५५००	१३३०१.४	३२	वडा नं ८ को अधुरो बाटो ढलान	३६८४३६५.०७	३६८४३६.५१	३३९५००	२८९३६.५१	३७	वडा नं ८ को बाटो ढलान	१०४५६८३.३५	१०४५६८.३४	९७०००	७५६८.३४	३९	पटेर्वा छठघाटमा भर्पाङ्ग निर्माण	१०६४९१४.६४	१०६४९१.४६	९७०००	९४९१.६४	५५	वडा नं ८ मा माटोपुरी ग्राभेल	५२२४३३.०२	५२२४३.३	४८५००	३७४३.३	५८	वडा नं ७ मा सुरेश मुखिया को घर देखि लाल बहादुर को खेत सम्म माटोपुरी	१४५८९१३.७१	१४५८९१.३७	१३५८००	१००९१.३७	५९	वडा नं ३ मा नाला तथा बाटो ढलान	२१२४८८७.१६	२१२४८८.७	१९४०००	१८४८८.७	
भौचर नं	आयोजना	कुल मूल्यांकन रकम	हुनुपर्ने योगदान रकम	भएको योगदान रकम	नपुग योगदान रकम																																																											
५	वडा नं ३ को वडा कार्यालय भवन	४०४०८१०.१६	२०२०४०.५१	१९४०००	८०४०.५१																																																											
९	रुपौलिया टोलमा नाला निर्माण कार्य	७०४०५४१.७१	३५२०२७.०८	३३९५००	१२५२७.०८																																																											
२३	भंगाहा देखि सुकुम्बासी टोलसम्म माटो पुरी ग्राभेल	१५८८०१४.०४	१५८८०१.४	१४५५००	१३३०१.४																																																											
३२	वडा नं ८ को अधुरो बाटो ढलान	३६८४३६५.०७	३६८४३६.५१	३३९५००	२८९३६.५१																																																											
३७	वडा नं ८ को बाटो ढलान	१०४५६८३.३५	१०४५६८.३४	९७०००	७५६८.३४																																																											
३९	पटेर्वा छठघाटमा भर्पाङ्ग निर्माण	१०६४९१४.६४	१०६४९१.४६	९७०००	९४९१.६४																																																											
५५	वडा नं ८ मा माटोपुरी ग्राभेल	५२२४३३.०२	५२२४३.३	४८५००	३७४३.३																																																											
५८	वडा नं ७ मा सुरेश मुखिया को घर देखि लाल बहादुर को खेत सम्म माटोपुरी	१४५८९१३.७१	१४५८९१.३७	१३५८००	१००९१.३७																																																											
५९	वडा नं ३ मा नाला तथा बाटो ढलान	२१२४८८७.१६	२१२४८८.७	१९४०००	१८४८८.७																																																											

६०	वडा नं ३ मा भँगाहा गाउँको बाटो ढलान	२६२४११९.२५	२६२४१२	२४२५००	१९९१२.
६१	वडा नं ८ मा माटोपुरी ग्राभेल कार्य	१३५८५५६.७१	१३५८५६	१२६१००	९७५६
६३	वडा नं ८ को बेलवाडिह देखि बोहा जाने बाटोमा माटोपुरी ग्राभेल कार्य	४६५४८६२.६७	४६५४८६	४३६५००	२८९८६
६४	वडा नं ४ मा माटोपुरी ग्राभेल कार्य	२०१५३९७.७४	२०१५४०	१८४३००	१७२४०
६६	वडा नं १ मा कृषि सिचाई तथा कुलो सरसफाई	६३०१७४	६३०१७	५८२००	४८१७
६८	वडा नं १ मा चिनियाँ डिह कृषि सडक निर्माण	१४७७०५९	१४७७०६	१४५५००	२२०६
७०	वडा नं २ मा बाटो ढलान कार्य	२६५७६५३.७४	२६५७६५	२४२५००	२३२६५
७१	वडा नं २ मा माटो पुरी ग्राभेल कार्य	२६५२३९०.१३	२६५२३९	२४२५००	२२७३९
७४	वडा नं ७ को गोरेटो बाटो मर्मत	४२२०७८.४२	४२२०८	३८८००	३४०८
७९	वडा नं ३ को बातरा गाउँमा माटोपुरी ग्राभेल	१५७६२२७.०९	१५७६२३	१४५५००	१२१२३
८०	वडा नं ६ को बाटो ढलान कार्य	२११५२२५.८६	२११५२३	१९४०००	१७५२३
८१	वडा नं १ को बाटो ढलान कार्य	२१२९७४६.८४	२१२९७५	१९४०००	१८९७५
८२	वडा नं १ को सडक ढलान कार्य	१५९८२२१.८८	१५९८२२	१४५५००	१४३२२
१२३	वडा नं ६ मा बाटो मर्मत	१३५३३५१	१३५३३५	१२६१००	९२३५
१२७	वडा नं १-८ कल्भर्ट निर्माण	४५३९४१७	४५३९४२	४२६८००	२७१४२
१६५	वडा नं ३ बतरा गाउँमा ढलान कार्य	२११०६०४	२११०६०	१९४०००	१७०६०
१६८	वडा नं १ मा माटोपुरी ग्राभेल	७३४९३५	७३४९३	६७९००	५५९३
१७०	वडा नं ५ बिर्ता टोल बाटो ढलान	१०५२१०४	१०५२१०	९७०००	८२१०
१७८	वडा नं ५ मा बाटो मर्मत कार्य	१०५६७९२	१०५६७९	९७०००	८६७९
१८०	वडा नं ६ मा बाटो ढलान कार्य	२११०९०९	२११०९०	१९४०००	१७०९०
८५ र ५६	वडा नं १ मा माटोपुरी ग्राभेल	२३४५८२१	२३४५८२	२२३१००	११४८२
८७	वडा नं ३ को भटिनियाँ गाउँमा माटोपुरी	१५८२४२८	१५८२४३	१४५५००	१२७४३

			८८	वडा नं ६ को डमार टोलमा अधुरो बाटो ढलान	७३४७३६	७३४७४	६७९००	५५७४		
			१०३	वडा नं ७ र ८ मा नाला निर्माण तथा बाटो ढलान	३७२७४८९	३७२७४९	३३९५००	३३२४९		
			१०५	वडा नं ६ को सडक मर्मत	५२०१९७	५२०१९	४८५००	३५१९		
			१११	वडा नं ४ र ५ को टेढाकट्टीमा बाटो ढलान	१५४१०६४	१५४१०६	१४५५००	८६०६		
			११३	वडा नं ७ को बेलवा टोलमा बाटो ढलान	१५९७२५८	१५९७२५	१४५५००	१४२२५		
			११९	वडा नं ८ मा नाला निर्माण कार्य	१४९१६७२	१४९१६७	१४५५००	३६६७		
			जम्मा						४९३५३५	
५१			नापी किताब - पालिकाले भौचर नं ४४ मिति ०७८।१।२८ बाट वडा नं ८ मा कुलो तथा पैनी सरसफाई कार्यको लागि उपभोक्ता समितिलाई रु ११,०५,६१८ भुक्तानी दिएकोमा सो को नापी किताब खेस्तामा संलग्न भएको नदेखिएकोले सो को नापी किताब पेश गर्नुपर्दछ ।							
५२			बढी मूल्यांकन - पालिकाले भौचर नं १०७ मिति ०७८।१।२।२३ मा अधुरो वडा कार्यालय भवन निर्माण कार्यको लागि उपभोक्ता समितिलाई भुक्तानी दिन तयार गरेको नापी किताबमा लिन्टल र सिल ब्याण्ड कार्यको कंक्रीट कार्यमा समावेश गरी भुक्तानी दिएको तर इट्टाको गार्हो लगाउने कार्यमा घटाएको नदेखिएकोले ०.९७ घनमिटरको रु १३,५८६.४१ को दरले हुने रु १३,१७९ बढी मूल्यांकन भइ समावेश भएको देखिएकोले उक्त रकम सम्बन्धीतबाट असुल गर्नुपर्ने रु							१३,१७९
५३			पाइप जडान - पालिकाले वडा नं १ देखि ८ सम्म खानेपानी पाइप जडान कार्यको लागि उपभोक्ता समितिलाई भुक्तानी दिदा २० देखि २२ केजी सम्मको ट्युबवेल हेड १११ वटाको मूल्य अभिवृद्धि कर सहितको जिल्ला दररेट रु ४९७२ ले भुक्तानी दिनुपर्नेमा रु ५१०० को दरले दिदा प्रति हेड रु १२८ को दरले बढी भई रु १४,२०८ बढी भुक्तानी भएको र बोरिङ्ग खन्ने कार्य ३५७७.१३ फिटको लागि जिल्ला दररेट भन्दा प्रति फिट रु ७.४४ को दरले बढी दर कायम हुदा बढी भुक्तानी हुने रु २६,६१४ समेत कुल रु ४०८२२ बढी भुक्तानी भएकोले सम्बन्धीतबाट असुल गर्नुपर्ने रु							४०,८२२
५४			बढी भुक्तानी - पालिकाले भौचर नं ४६ मिति ०७८।१।२८ बाट वडा नं ५ को सामुदायिक आवास भवनमा बाउण्ड्रीवाल निर्माण कार्यको लागि गत वर्षको भुक्तानी बाँकीको रूपमा उपभोक्ता समितिलाई रु ३५,९४,५८३ भुक्तानी दिएकोमा प्राविधिकले तयार गरेको नापी किताबमा बाउण्ड्रीवालको लागि माटो खन्ने र पुर्ने कार्य २१३.७० मिटरमा भएको र पर्खालमा पलाष्टरको कार्य पनि २१३.७० मिटरमा भएको उल्लेख छ । उक्त पर्खालमा समावेश ७० वटा कोलमको चौडाई ०.९१ मिटरको दरले कोलमले मात्र पर्खालको लम्बाईमा कुल ६३.७० मिटर ओगट्ने देखिन्छ । तर नापी किताबमा उक्त ७० वटा कोलममा कंक्रीट कार्य भएको मापन भएकोले पर्खालको कुल लम्बाईबाट कोलमहरूको कुल चौडाई घटाउदा इट्टाको गार्हो लगाउने कार्य १५० मिटरमा मात्र हुने देखिन्छ । यसरी प्राविधिकले कुल लम्बाईमा कोलमको चौडाई पुरै घटाएर खुद पर्खालको लम्बाई कायम गर्नुपर्नेमा १९७.६० मिटरमा इट्टाको कार्य भएको मापन गरी रकम भुक्तानी दिएको पाइयो । यसरी इट्टाको कार्य ४७.६० मिटर बढी लम्बाई कायम हुदा ३०.३२ घन मिटर परिमाणको प्रति घन मिटर रु १३,४३७.३७ को दरले हुने रु ४,०७,४२१ बढी भुक्तानी दिएको देखिएकोले सम्बन्धीतबाट असुल गर्नुपर्ने रु							४०७,४२१
५५			मन्दिर निर्माण कार्य - पालिकाले बेलवा टोलमा अधुरो मन्दिर निर्माण कार्यमा उपभोक्ता समितिले ५ वटा गुम्बज रु ३२५०० मा खरिद गरेको बिल पेश गरेकोमा नापी किताबमा रु ४५००० समावेश गरी भुक्तानी दिएकोले बढी भुक्तानी असुल गर्नुपर्ने रु							१२,५००

५६		बढी भुक्तानी - पालिकाले भौचर नं ५९ मिति ०७८।१०।१८ बाट वडा नं ३ मा नाला तथा बाटो ढलान कार्यको लागि उपभोक्ता समितिलाई भुक्तानी दिदा उपभोक्ता समितिले पेश गरेको बिल भर्पाई र खर्च तेरिज समेतमा नभएको वन एच पि मोटर पम्प एक थान भनी रु १९००० थप गरि भुक्तानी दिएको पाइयो । उक्त मोटर पम्प उपभोक्ताले खरिद गरेको प्रमाण पेश नभएकोले बढी भुक्तानी रकम सम्बन्धीतबाट असुल गर्नुपर्ने रु	१९,०००																
५७		कल्भर्ट निर्माण कार्य - पालिकाले वडा नं ५ मा ढोका सहितको कल्भर्ट निर्माण कार्यको लागि उपभोक्ता समितिलाई भौचर नं १७९ बाट रु ७,१६,६८८ भुक्तानी गरेकोमा उपभोक्ता समितिसँग सम्झौता गर्दाका बखत तयार गरिएको लागत अनुमान भन्दा भिन्न तरिकाले काम भएकोमा समेत प्राविधिक पुष्ट्याई सहितको भेरिएशन आदेश तयार गरिएको पाइएन । लागत अनुमानमा समावेश मुख्य कार्य कल्भर्टको ढोका निर्माण गर्ने कार्य नभएको र सो सँगै आर सि सि को कार्य नभएको तर माटो, ढुङ्गा र इट्टा सम्बन्धी कार्य भने ७७ देखि ८२ प्रतिशत सम्म थप गरी कार्य भएको नापी किताबबाट देखिन्छ । यसरी लागत अनुमान पुनरावलोकन नगरी नापी तयार गर्नु उचित देखिएन । उल्लिखित कमजोरीमा सुधार हुनुपर्दछ ।																	
५८		बढी दर - पालिकाले भौचर नं ४१ मिति ०७८।१।२५ बाट वडा नं ८ मा अमिरि साहको घर देखि श्री महतोको घर सम्म नाला निर्माण कार्य अन्तर्गत Dry edge brick soiling कार्यको लागि प्रति बर्ष मिटर ११४९.४० को दर बिप्लेषण गरेको भएतापनि सोही दर प्रयोग नगरी प्रति बर्ग मिटर रु १३९१.५० को दरले भुक्तानी दिएको पाइयो । तसर्थ ४६.७५ बर्ग मिटरको प्रति बर्ग मिटर रु २४२.१ को दरले हुने रकम रु ११३१८ बढी भुक्तानी भएको देखिएकोले बढी भुक्तानी रकम सम्बन्धीतबाट असुल गर्नुपर्ने रु	११,३१८																
५९		बढी भुक्तानी - वडा नं ६ मा चापाकल जडान कार्यको लागि पालिकाले उपभोक्ता समितिलाई भौचर नं १८३ बाट रु ४५८१०३ भुक्तानी गरेकोमा तयार भएको नापी किताबमा १७ वटा चापालकल हेड (२२ के.जी.) को स्वीकृत जिल्ला दररेट भन्दा रु १२८ बढी दर कायम गर्दा रु २१७६ बढी भुक्तानी हुन गएको र ४० एम एम को ४ kg/cm ² को पाइप ७२५ मिटर खरिद गरेको उल्लेख भएकोमा ६५० मिटर मात्र बोरिङ्ग भएको देखिएकोले बाँकी रहेको ७५ मिटर अर्थात २३.७७ के.जी. पाइप प्रति के.जी. रु २६० को दरले हुने रकम रु ६१८० को मौज्जात विवरण पेश हुन नसकेकोले असुल गर्नुपर्ने रु	८,३५६																
६०		संघीय सरकारबाट हस्तान्तरित कार्यक्रम (पूँजीगत)																	
६०.१		जटिल संरचना निर्माण – सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ९७ अनुसार उपभोक्ता समितिहरुलाई मेशिन, औजार उपकरणहरुको आवश्यक नपर्ने, श्रममूलक कार्यको जिम्मेवारी दिनुपर्ने व्यवस्था रहेको छ। पालिकाले आर.सि.सी. फ्रेम स्ट्रक्चर सहितका भवन, पुल, कल्भर्ट, ओभरहेडटंकी, निर्माण, ग्रामीण विद्युतीकरण लगायतका जटिल प्राविधिक पक्ष समावेश हुने पूर्वाधार संरचना निर्माण कार्य समेत उपभोक्ता समितिहरु मार्फत गराउने गरेको देखियो। यस्ता कार्य व्यावसायिक र अनुभवी निर्माण व्यवसायी फर्मबाट बोलपत्र प्रतिस्पर्धा मार्फत गराउन उपयुक्त हुने देखिन्छ । यसका केही उदाहरणहरु यस प्रकार रहेका छन्:																	
		<table border="1"> <thead> <tr> <th>गौश्वरा भौचर</th> <th>कार्य</th> <th>उपभोक्ता समितिको नाम</th> <th>रकम</th> </tr> </thead> <tbody> <tr> <td>८.१६</td> <td>चार कोठे भवन निर्माण</td> <td>ने.रा.आ.वि.खजुरियामा चारकोठे भवन निर्माण आ.को.गा.पा.वडा नं.२ खजुरिया उ.स.</td> <td>३३८७४८९</td> </tr> <tr> <td>९.१७,१६३</td> <td>चार कोठे भवन निर्माण</td> <td>ने.रा.प्रा.वि.टेढाकट्टीमा ४ कोठे भवन निर्माण आ.को.गा.पा. वडा नं.-५ टेढाकट्टी उ.स.</td> <td>४८०६७९२</td> </tr> <tr> <td>३.६</td> <td>एक तल्ले भवनको माथिल्लो तल्ला थप</td> <td>ने.रा.मा.वि.पटेर्वाको एकतल्ले भवनको माथिल्लो तल्ला थप उ.स.</td> <td>२७५७७५६</td> </tr> </tbody> </table>	गौश्वरा भौचर	कार्य	उपभोक्ता समितिको नाम	रकम	८.१६	चार कोठे भवन निर्माण	ने.रा.आ.वि.खजुरियामा चारकोठे भवन निर्माण आ.को.गा.पा.वडा नं.२ खजुरिया उ.स.	३३८७४८९	९.१७,१६३	चार कोठे भवन निर्माण	ने.रा.प्रा.वि.टेढाकट्टीमा ४ कोठे भवन निर्माण आ.को.गा.पा. वडा नं.-५ टेढाकट्टी उ.स.	४८०६७९२	३.६	एक तल्ले भवनको माथिल्लो तल्ला थप	ने.रा.मा.वि.पटेर्वाको एकतल्ले भवनको माथिल्लो तल्ला थप उ.स.	२७५७७५६	
गौश्वरा भौचर	कार्य	उपभोक्ता समितिको नाम	रकम																
८.१६	चार कोठे भवन निर्माण	ने.रा.आ.वि.खजुरियामा चारकोठे भवन निर्माण आ.को.गा.पा.वडा नं.२ खजुरिया उ.स.	३३८७४८९																
९.१७,१६३	चार कोठे भवन निर्माण	ने.रा.प्रा.वि.टेढाकट्टीमा ४ कोठे भवन निर्माण आ.को.गा.पा. वडा नं.-५ टेढाकट्टी उ.स.	४८०६७९२																
३.६	एक तल्ले भवनको माथिल्लो तल्ला थप	ने.रा.मा.वि.पटेर्वाको एकतल्ले भवनको माथिल्लो तल्ला थप उ.स.	२७५७७५६																
६०.२		कार्यसम्पन्न प्रतिवेदन- शिक्षा तथा मानव श्रोत विकास केन्द्रले प्रकाशन गरेको कार्यक्रम कार्यान्वयन पुस्तिका २०७८।७९ को क्रियाकलाप नम्बरमा क्रमागत भवन निर्माणको लागि निकास भएकी रकमबाट विद्यालय निर्माण गरी सोको कार्यसम्पन्न प्रतिवेदन संलग्न गर्नुपर्ने उल्लेख छ । पालिकाले	१५,४००,०००																

		<p>विद्यालय क्षेत्र विकास कार्यक्रम अन्तर्गत नमूना विद्यालयको भौतिक निर्माण कार्यको लागि शिक्षा तथा मानव श्रोत विकास केन्द्रद्वारा नमूना विद्यालयको रूपमा छनौट भएको विद्यालय व्यवस्थापन समिति र पालिकाबीच भएको सम्झौता अनुसार विद्यालयलाई ३ वटा क्रमागत भवन निर्माणको लागि रु १,५४,००,००० निकासी भएको छ । विद्यालय निर्माणसँग सम्बन्धित कागजात विद्यालयले पालिकामा पेश गरेको छैन । तसर्थ विद्यालय निर्माणसँग सम्बन्धित कागजातहरू नापी किताव, कार्यसम्पन्न प्रतिवेदन लगायतका कागजात पेश गर्नुपर्ने र</p> <table border="1"> <thead> <tr> <th>गौश्वरा भौचर</th> <th>विद्यालयको नाम</th> <th>बिबरण</th> <th>रकम</th> </tr> </thead> <tbody> <tr> <td>२४</td> <td>नेपाल राष्ट्रिय निम्न माध्यमिक विद्यालय लक्ष्मपुर कोतवाली</td> <td>२ कोठे भवन निर्माण</td> <td>१८०००००</td> </tr> <tr> <td>२४</td> <td>नेपाल राष्ट्रिय माध्यमिक विद्यालय पटेर्वा-०६, बारा</td> <td>४ कोठे भवन निर्माण</td> <td>३६०००००</td> </tr> <tr> <td>२५</td> <td>राम चरित्र मावि जयनगर चिउँटाहा</td> <td>नमूना विद्यालय भौतिक निर्माण कार्य</td> <td>१,००,००,०००</td> </tr> <tr> <td colspan="3">जम्मा रु</td> <td>१५४०००००</td> </tr> </tbody> </table>	गौश्वरा भौचर	विद्यालयको नाम	बिबरण	रकम	२४	नेपाल राष्ट्रिय निम्न माध्यमिक विद्यालय लक्ष्मपुर कोतवाली	२ कोठे भवन निर्माण	१८०००००	२४	नेपाल राष्ट्रिय माध्यमिक विद्यालय पटेर्वा-०६, बारा	४ कोठे भवन निर्माण	३६०००००	२५	राम चरित्र मावि जयनगर चिउँटाहा	नमूना विद्यालय भौतिक निर्माण कार्य	१,००,००,०००	जम्मा रु			१५४०००००	
गौश्वरा भौचर	विद्यालयको नाम	बिबरण	रकम																				
२४	नेपाल राष्ट्रिय निम्न माध्यमिक विद्यालय लक्ष्मपुर कोतवाली	२ कोठे भवन निर्माण	१८०००००																				
२४	नेपाल राष्ट्रिय माध्यमिक विद्यालय पटेर्वा-०६, बारा	४ कोठे भवन निर्माण	३६०००००																				
२५	राम चरित्र मावि जयनगर चिउँटाहा	नमूना विद्यालय भौतिक निर्माण कार्य	१,००,००,०००																				
जम्मा रु			१५४०००००																				
६०.३		<p>कालोपत्रे कार्य- हुलाकी राजमार्ग देखि कोतवाली नहर सम्मको सडक कालोपत्रे ठेक्का नं 1/AKRM/NCB2077/078 लागत अनुमान रु ७,६१,७१,५९८ निर्माण ब्यबसायी महाविर भुपेन्द्र जे.भि संग मिति २०७८।१।१४ मा सम्झौता रकम रु ४,८३,१३,१७१ भई मिति २०७९।१।१४ मा कार्य सम्पन्न गर्ने गरि कार्यदिश दिएको छ । मिति २०७९।१।१५ को निर्णयले मिति २०७९।७।१४ सम्म म्याद थप भएकोमा म्याद सकिसकेको अवस्थामा सार्वजनिक खरिद ऐन २०६३ एवं नियमावली २०६४ अनुसार पुर्बनिर्धारित क्षेतिपुर्ती लगाइ सिघ्र कार्य सम्पन्न गर्नुपर्दछ ।</p>																					
६०.४		<p>गौश्वरा भौचर २२ मिति २०७९।३।२४ हरनहिया देखि कोइलिडिह- टेटा हुदै कोतवाली नहर सम्म कालोपत्रे कार्यको ठेक्का नं 2/AKRM/NCB2077/078 को लागत अनुमान रु ४,५२,१२,६३५ रहेको र निर्माण ब्यबसायी महाविर भुपेन्द्र जे.भि संग मिति २०७८।१।१४ सम्झौता रकम रु २,९३,२६,४८४ मिति २०७९।१।१४ मा कार्य सम्पन्न गर्ने गरि कार्यदिश दिएको छ । मिति २०७९।१।१५ को निर्णयले मिति २०७९।७।१४ सम्म म्याद थप भएकोमा म्याद सकिसकेको अवस्थामा सार्वजनिक खरिद ऐन २०६३ एवं नियमावली २०६४ अनुसार पुर्बनिर्धारित क्षेतिपुर्ती लगाइ सिघ्र कार्य सम्पन्न गर्नुपर्दछ ।</p>																					
६१		<p>उपभोक्ता योगदान - पालिकाले उपभोक्ता समितिबाट भएका कार्यमा १० प्रतिशत जनश्रमदान कायम गर्ने गरी कार्यान्वयन गर्ने गरेकोमा निम्न आयोजनामा भने सो अनुरूप योगदान पुगेको देखिएन । नपुग भएको जनश्रमदानको अंश सम्बन्धीतबाट असुल हुनुपर्ने र</p> <table border="1"> <thead> <tr> <th>भौचर नं</th> <th>आयोजना</th> <th>कुल मूल्यांकन रकम</th> <th>भएको योगदान रकम</th> <th>हुनुपर्ने योगदान रकम</th> <th>नपुग योगदान रकम</th> </tr> </thead> <tbody> <tr> <td>२</td> <td>वडा नं ४ इनर्वामाल देखि सिम्रौनगढ वडा नं १० सम्म सडक मर्मत गर्ने उपभोक्ता समिति</td> <td>१०१५२५९.४९</td> <td>९३६००</td> <td>१०१५२५.९५</td> <td>७९२६</td> </tr> </tbody> </table>	भौचर नं	आयोजना	कुल मूल्यांकन रकम	भएको योगदान रकम	हुनुपर्ने योगदान रकम	नपुग योगदान रकम	२	वडा नं ४ इनर्वामाल देखि सिम्रौनगढ वडा नं १० सम्म सडक मर्मत गर्ने उपभोक्ता समिति	१०१५२५९.४९	९३६००	१०१५२५.९५	७९२६	७,९२६								
भौचर नं	आयोजना	कुल मूल्यांकन रकम	भएको योगदान रकम	हुनुपर्ने योगदान रकम	नपुग योगदान रकम																		
२	वडा नं ४ इनर्वामाल देखि सिम्रौनगढ वडा नं १० सम्म सडक मर्मत गर्ने उपभोक्ता समिति	१०१५२५९.४९	९३६००	१०१५२५.९५	७९२६																		
६२		<p>भेरिएसन - पालिकाले भौचर नं २ मिति ०७८।७।५ बाट वडा नं ६ मा कुलो मर्मत तथा सरसफाइ कार्य को लागि उपभोक्ता समितिलाई रु ८४३९५० भुक्तानी गरेको छ । उक्त आयोजनाको लागत अनुमानमा माटो खस्ने कार्य २८१५ मिटरसम्म २७४४ घनमिटर रु ३०९ को दरले हुने उल्लेख गरेकोमा नापी किताबमा चेनेज ०-२७०० मिटरसम्म २०३२.५० घन मिटर लेबर बाट माटो खस्ने कार्य भएको भनी मूल्यांकन गरेकोमा पुनः सोही चेनेज अन्तर्गत ०-१६०० सम्म जेसीबी प्रयोग गरेको भनी २७७० घन मिटरको रु ७०.४९ को दरले भुक्तानी भएको पाइयो । यसरी लागत अनुमान भन्दा</p>	१९५,२५७																				

			भिन्न तवरले काम गरेकोमा सो को प्राविधिक पुष्ट्याई सहितको भेरिएसन आदेश तयार गरेको पाइएन । तसर्थ प्राविधिक पुष्ट्याई सहितको भेरिएसन आदेश पेश गर्नुपर्ने रु									
६३			<p>अमानतबाट कार्य - सार्वजनिक खरिद ऐन तथा नियमावलीले खरिद विधिमा खुल्ला प्रतिस्पर्धाद्वारा उपभोक्ता समिति मार्फत, अमानतबाट निर्माण कार्य, गैर सरकारी संस्था मार्फत कार्य गराउन सक्ने प्रावधान छ । यसै ऐनको दफा ४५ मा सामान्य प्रकृतिको मर्मत संभार कार्य अमानतबाट गराउन सकिने र यसै नियमावली २०६४ को नियम ९८ अनुसार अमानत बाट कार्य गराउँदा १ तह माथि अधिकारीको पूर्व स्वीकृती लिनुपर्ने, अमानतबाट कार्य गराउन निर्माण सामाग्री ऐन नियमावलीको प्रक्रिया बमोजिम खरिद गरी ज्यालामा काम लगाउनु पर्ने उल्लेख छ । यस नगरपालिकाले सामान्य प्रकृतिको मर्मत संभार कार्य व्यक्तिलाई कार्यदेश दिई गरेको छ ऐन नियमावलीको प्रावधान विपरित एक तह माथिको स्वीकृति नलिई, मर्मत संभारमा लाग्ने मालसामान समेत स्वयम् व्यक्तिले खरिद गर्ने गरी मर्मत कार्यको कार्यदेश दिएकोले ऐन नियमको प्रावधान विपरित कार्य गराएकोले व्यक्तिलाई कार्यदेश दिई कार्य गराउने काम नियन्त्रण गरी ऐन नियमको पालना गर्नुपर्दछ ।</p> <table border="1"> <thead> <tr> <th>गो.भौ.नं.</th> <th>भुक्तानी पाउनेको नाम</th> <th>बापत</th> <th>रकम</th> </tr> </thead> <tbody> <tr> <td>१६४।२०७९।३।२२</td> <td>पारस राय यादव</td> <td>निर्मित सार्वजनिक सम्पतिको मर्मत संभार कार्य</td> <td>७०००००</td> </tr> </tbody> </table>	गो.भौ.नं.	भुक्तानी पाउनेको नाम	बापत	रकम	१६४।२०७९।३।२२	पारस राय यादव	निर्मित सार्वजनिक सम्पतिको मर्मत संभार कार्य	७०००००	
गो.भौ.नं.	भुक्तानी पाउनेको नाम	बापत	रकम									
१६४।२०७९।३।२२	पारस राय यादव	निर्मित सार्वजनिक सम्पतिको मर्मत संभार कार्य	७०००००									
६४			<p>अमानतबाट कार्य - सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ९८ मा सार्वजनिक निकायले अमानतबाट काम गर्न एक तह माथिको अधिकारीको पूर्व स्वीकृति लिनुपर्ने तथा त्यस्तो काम गराउँदा आवश्यक पर्ने निर्माण सामाग्री यस नियमावली बमोजिम खरिद गरी ज्यालामा काम गराउन पर्ने व्यवस्था छ । तर पालिकाले भौचर नं १४३ मिति ०७९।२।२० मा कर्मचारी रामबाबु पाल मार्फत निर्माण सामाग्री खरिद समेत गरी शटर भवनमा रंगरोगन कार्य अमानतमा गराई कर्मचारीलाई रु १००००० भुक्तानी दिएको देखिन्छ । कार्यालयले समानहरु खरिद गरी ज्याला रकमको मात्र भुक्तानी दिनुपर्नेमा सो विलको आधार र डोर हाजिरीको रकम सहित कर्मचारीलाई भुक्तानी दिएको नियमित नदेखिएको रु.</p>	१००,०००								
६५			<p>शिक्षक तलबी प्रतिवेदन - कार्यक्रम कार्यान्वयन पुस्तिका २०७८/०७९ अनुसार स्थानीय तहले सम्बन्धित स्थानीय तह अन्तर्गतका विद्यालयहरुमा तत्काल रहेको शिक्षकहरुको दरवन्दी सम्बन्धी विवरण सम्बन्धित जिल्ला शिक्षा समन्वय इकाईबाट एकिन गर्नुपर्ने उल्लेख छ । साथै सोको आधारमा विवरणमा उल्लेखित शिक्षकहरुको तलबी प्रतिवेदन शिक्षक किताबखानाबाट पारित गराएर मात्रै सोको आधारमा विद्यालयको तलबी माग फारम समेत रुजु गरी शिक्षक तलव सम्बन्धित विद्यालयको खातामा निकासी दिनुपर्ने व्यवस्था छ । पालिकाले यो वर्ष पालिका अन्तर्गत स्थायी र अस्थायी शिक्षक, राहत शिक्षकहरुको तलबी प्रतिवेदन पारित नगरी खर्च लेखेको पाइएकोले शिक्षकहरुको तलव, ग्रेड रकम एवं भत्ता एकिन गर्न सकिएन । अतः तलबी प्रतिवेदन पारित गरेर मात्रै खर्च गर्नुपर्ने देखिन्छ ।</p>									
६६			<p>बिद्यालयगत निकासी - पालिकाले प्रत्येक विद्यालयको स्थायी र अस्थायी दरवन्दी र राहात कोटामा कार्यरत शिक्षकहरुको नाम, नियुक्ति मिति, तलब ग्रेड र विद्यालयलाई निकासी जाने सबै रकमहरु देखिने गरी विद्यालयगत निकासी खाता अध्यावधिक गरेको देखिएन । यसरी निकासीका रुपमा जाने तलव, भत्ता र विभिन्न अनुदान रकमहरुको विद्यालयगत स्थिति स्पष्ट हुन सकेन । अतः विद्यालयलाई जाने सबै रकमहरु देखिने गरी सफ्टवेयरमा प्रविष्टि गरी विद्यालयगत रकम निकासीको एकिकृत अभिलेख तयार गर्नुपर्दछ ।</p>									
६७			<p>शैक्षिक व्यवस्थापन सूचना प्रणाली (EMIS) - कार्यक्रम कार्यान्वयन पुस्तिका (आ. व. २०७८।७९ मा EMIS मा प्रविष्ट तथ्याङ्कलाई सम्बन्धित विद्यालयबाट कक्षागत विद्यार्थीहरुको यथार्थ तथ्याङ्कसँग सत्यापन (भिडान) गराइ शिक्षा अधिकृतबाट प्रमाणित गरी सोका आधारमा विद्यालयहरुलाई छात्रा छात्रवृत्ती र दलित छात्रवृत्ती (कक्षा १-८) प्रति विद्यार्थी वार्षिक रु.४०० का दरले, शिक्षण सिकाइ सामाग्री तथा Book Corner व्यवस्थापनका लागि कक्षा १-५ प्रति विद्यार्थी वार्षिक रु.१५० का दरले, कक्षा ६-१० प्रति विद्यार्थी वार्षिक रु.२०० का दरले, प्रति विद्यार्थी इकाइ लागतका आधारमा प्रारम्भिक बाल विकास कक्षाका लागि प्रति विद्यार्थी वार्षिक रु.५०० का दरले, कक्षा ८ को परीक्षा सञ्चालन प्रति विद्यार्थी</p>									

		<p>वार्षिक रु.२०० का दरले, दिवा खाजा बाल विकास कक्षा देखि कक्षा ५ सम्म प्रति विद्यार्थी दैनिक रु.१५ का दरले विद्यालयलाई अनुदान दिने व्यवस्था छ । कार्यालयले EMIS मा प्रविष्ट तथ्याङ्कलाई कक्षागत विद्यार्थीहरूको यथार्थ तथ्याङ्कसँग सत्यापन गरेको पाइएन । जसले गर्दा वास्तविक विद्यार्थी संख्याभन्दा बढी निकासा भएको छैन भन्न सक्ने आधार भएन। कार्यालयले कार्यक्रम कार्यान्वयन पुस्तिकामा उल्लेख भए बमोजिम EMIS डाटालाई विद्यार्थी हाजिरी पुस्तिका, परीक्षामा सहभागी संख्या र अनुगमनबाट विद्यार्थीहरूको यथार्थ तथ्याङ्कसँग सत्यापन गराई शिक्षा अधिकृतबाट प्रमाणित गरेर मात्र अनुदान निकासा दिनुपर्दछ ।</p>																										
६८		<p>दरबन्दी मिलान - शिक्षा नियमावलीले व्यवस्था गरे अनुसार विद्यालयगत शिक्षकको दरबन्दी मिलान गर्नुपर्नेमा यस पालिकामा जिल्ला शिक्षा इकाई कार्यालयले उपलब्ध गराएको विवरण अनुसार प्रा.वि., नि.मा.वि. र मा.वि. मा राहात दरबन्दी र विद्यालयको अवस्था, तथा विद्यार्थीको संख्या एकिन गरी पालिकाले दरबन्दी मिलान गरेको देखिएन । दरबन्दी मिलान नहुँदा कुनै विद्यालयमा शिक्षक बढी हुने र कुनै विद्यालयमा शिक्षक अभाव हुन गई पालिकाको शैक्षिक प्रणालीमा नै नराम्रो असर पर्न जाने भएकाले समयमै दरबन्दी मिलान गर्नुपर्दछ । अतः यसरी दरबन्दी मिलान बेगर पालिकाले गरेको शिक्षक तलबको लागि निकासा दिएको रकम वास्तविक हो भनी एकिन गर्न सकिएन ।</p>																										
६९		<p>शिक्षक तलव निकासा - सामुदायिक विद्यालयका शिक्षकहरूलाई आ.व.२०७८।७९ को प्रथम चौमासिक तलव भत्ता १५ वटा विद्यालयहरूको खातामा रु.१,२८,०७,५९१.६० निकासा गर्दा निम्न विद्यालयहरूमा कैफियतमा उल्लेखित व्यहोरा अनुरूप बढी भुक्तानी हुन गएकोले बढी भुक्तानी भएको रकम रु.१,४५,२९१ सम्बन्धित विद्यालयबाट असुल गरी दाखिला गर्नुपर्ने रु.</p> <table border="1"> <thead> <tr> <th>विद्यालयको नाम</th> <th>निकासा भएको</th> <th>निकासा हुनुपर्ने</th> <th>बढी रकम</th> <th>कैफियत</th> </tr> </thead> <tbody> <tr> <td>श्री राम चरित्र मा.वि. जयनगरलाई</td> <td>३२२८४८९</td> <td>३२१५८९७</td> <td>१२५९२</td> <td>राजकुमार प्रसाद कुशवाह र तारा प्रसादलाई १ ग्रेड बढी भुक्तानी</td> </tr> <tr> <td>श्री ने.रा.प्रा.वि. बोहामाल भगवानपुर</td> <td>५२३५०८</td> <td>४०८२६९</td> <td>११५२३९</td> <td>मुकेश प्रसाद यादव भाद्र २० वाट हाजिरी भएकले २ महिना १० दिनको रु.१११०४४ भुक्तानी गर्नुपर्नेमा २९५६४ बढी भुक्तानी भएको र भगत पंडितको अनिवार्य अवकास २०७८।१।१ मा भएकोले १२५६७५ कट्टा गर्नुपर्नेमा नगरी भुक्तानी भएको</td> </tr> <tr> <td>श्री ने.रा.आ.वि. टेडाकट्टी</td> <td>८८६४३९</td> <td>८६८९७९</td> <td>१७४६०</td> <td>जिनिस लाल यादवले श्री बडादेवि प्रा.वि बाट साउन १५ सम्मको तलव लिएकोमा १५ दिनको १७४६० कट्टा नगरी भुक्तानी गरीएको</td> </tr> <tr> <td>जम्मा</td> <td></td> <td></td> <td>१४५२९१</td> <td></td> </tr> </tbody> </table>	विद्यालयको नाम	निकासा भएको	निकासा हुनुपर्ने	बढी रकम	कैफियत	श्री राम चरित्र मा.वि. जयनगरलाई	३२२८४८९	३२१५८९७	१२५९२	राजकुमार प्रसाद कुशवाह र तारा प्रसादलाई १ ग्रेड बढी भुक्तानी	श्री ने.रा.प्रा.वि. बोहामाल भगवानपुर	५२३५०८	४०८२६९	११५२३९	मुकेश प्रसाद यादव भाद्र २० वाट हाजिरी भएकले २ महिना १० दिनको रु.१११०४४ भुक्तानी गर्नुपर्नेमा २९५६४ बढी भुक्तानी भएको र भगत पंडितको अनिवार्य अवकास २०७८।१।१ मा भएकोले १२५६७५ कट्टा गर्नुपर्नेमा नगरी भुक्तानी भएको	श्री ने.रा.आ.वि. टेडाकट्टी	८८६४३९	८६८९७९	१७४६०	जिनिस लाल यादवले श्री बडादेवि प्रा.वि बाट साउन १५ सम्मको तलव लिएकोमा १५ दिनको १७४६० कट्टा नगरी भुक्तानी गरीएको	जम्मा			१४५२९१		१४५,२९१
विद्यालयको नाम	निकासा भएको	निकासा हुनुपर्ने	बढी रकम	कैफियत																								
श्री राम चरित्र मा.वि. जयनगरलाई	३२२८४८९	३२१५८९७	१२५९२	राजकुमार प्रसाद कुशवाह र तारा प्रसादलाई १ ग्रेड बढी भुक्तानी																								
श्री ने.रा.प्रा.वि. बोहामाल भगवानपुर	५२३५०८	४०८२६९	११५२३९	मुकेश प्रसाद यादव भाद्र २० वाट हाजिरी भएकले २ महिना १० दिनको रु.१११०४४ भुक्तानी गर्नुपर्नेमा २९५६४ बढी भुक्तानी भएको र भगत पंडितको अनिवार्य अवकास २०७८।१।१ मा भएकोले १२५६७५ कट्टा गर्नुपर्नेमा नगरी भुक्तानी भएको																								
श्री ने.रा.आ.वि. टेडाकट्टी	८८६४३९	८६८९७९	१७४६०	जिनिस लाल यादवले श्री बडादेवि प्रा.वि बाट साउन १५ सम्मको तलव लिएकोमा १५ दिनको १७४६० कट्टा नगरी भुक्तानी गरीएको																								
जम्मा			१४५२९१																									
७०		<p>फरक क्रियाकलापबाट खर्च - कार्यक्रम कार्यान्वयन पुस्तिका २०७८।७९ अनुसार सम्बन्धित क्रियाकलापमा बिजियोजित बजेट बाट मात्र खर्च गर्नुपर्ने व्यवस्था छ । तर गाउँपालिकाले गो.भौ.नं.५३ बाट गा.पा.अन्तरगत सञ्चालित सामुदायिक विद्यालयहरूमा आ.व.२०७८/०७९ का मंसिर देखि फाल्गुन सम्मको दोस्रो चौमासिकको तलब अनुदान निकासा गर्दा क्रियाकलाप नं.१.१.४.१ प्रारम्भिक बालविकास शिक्षकको पारिश्रमिक तथा विद्यालय कर्मचारीको व्यवस्थापन अनुदान बाट गर्नुपर्नेमा क्रियाकलाप नं.२.७.१३.३ प्रति विद्यार्थी लागतका आधारमा शिक्षण सिकाइ सामग्री एवम् कक्षा ८ को परीक्षा व्यवस्थापन अनुदान बाट मंसिर देखि फाल्गुन सम्मको तलब भत्ता निकासा रकम रु. ९६९३२ गरेको पाइयो । यसरी क्रियाकलाप तथा शिर्षक फरक पारी निकासा गर्नु उचित देखिएन । यसरी निकासा गर्ने कमजोरीमा सुधार हुनुपर्दछ ।</p>																										
७१		<p>Lab Assistant, Equipment and Practical Material - कार्यक्रम कार्यान्वयन पुस्तिका २०७८।७९ ले स्थानीय तहले अनुदान वितरण गर्नुपर्ने</p>																										

		साविकको शिक्षा विभाग तथा हालको शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट प्राविधिक धार संचालन अनुदान प्राप्त गर्ने निर्णय भएका अनुसुची १२ मा उल्लेखित विद्यालयहरू तोकिएको मापदण्ड अनुसार संचालन भए नभएको अनुगमन गर्ने । यस प्रकृतिको विद्यालयमा अध्ययनरत कक्षा ९ देखि १२ सम्मका विद्यार्थी संख्या एकिन गरी शिक्षाण सिकाई सामाग्री, ल्याव असिस्टेन्टका लागि पारिश्रमिक, उपकरण तथा प्रयोगात्मक सामाग्रीहरू व्यवस्थापन तथा व्यवहारिक अभ्यासका लागि प्रति विद्यार्थी रु.१५००० का दरले हुन आउने रकम एकमुष्ट अनुदानका रूपमा विद्यालयलाई अनुदान दिने व्यवस्था गरिएको छ । पालिकाले अनुदान निकास रु. ४७२४५९ श्री राम चरित्र मा.वि. लाई गो.भौ.नं.१५२।२०७९।३।१९ बाट गर्दा प्राविधिक धारमा अध्ययनरत विद्यार्थी संख्या तथा ल्याव असिस्टेन्ट सम्बन्धित प्रमाणति कागजात पेश नगरेकोले कार्यक्रम कार्यान्वयन पुस्तिका अनुरूप अनुदान निकास गर्ने तर्फ पालिकाले ध्यान पुर्याउनुपर्ने देखिन्छ ।																																																																												
७२		<p>दिवा खाजा कार्यक्रम - पालिकाले यस वर्ष सामुदायिक विद्यालयका कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरूलाई कार्यक्रम कार्यान्वयन पुस्तिका २०७८।७९ को क्रियाकलाप नं.२.७.११.१ अनुसार प्रति विद्यार्थी रु.१५ का दरले गो.भौ.नं. २६, ३८ र ७८ बाट विद्यालयको खातामा रु. ६३,२८,३५० निकास खर्च लेखेको छ । ९० दिनको १५ का दरले ४६८७.६७ दिनको दिवा खाजा वापतको रकम निकास भएको रकम र विद्यालयहरूले पेश गरेको दिवा खाजाको वील भरपाई भिडान गरी सो को प्रतिवेदन पेश गर्नुपर्दछ ।</p> <table border="1"> <thead> <tr> <th>विद्यालयको नाम</th> <th>निकास रकम</th> <th>निकास रकम</th> <th>निकास रकम</th> <th>जम्मा निकास रकम</th> </tr> </thead> <tbody> <tr> <td>श्री राम चरित्र मा.वि. जयनगर चिउटाहा</td> <td>३२०८५०</td> <td>३२०८५०</td> <td>३२०८५०</td> <td>९६२५५०</td> </tr> <tr> <td>श्री ने.रा.नि.मा.वि. पटेर्वा</td> <td>१४७१५०</td> <td>१४७१५०</td> <td>१४७१५०</td> <td>४४१४५०</td> </tr> <tr> <td>श्री ने.रा.नि.मा.वि. लक्ष्मपुर कोतवली</td> <td>२०६५५०</td> <td>२०६५५०</td> <td>२०६५५०</td> <td>६१९६५०</td> </tr> <tr> <td>श्री ने.रा.नि.मा. वि. खजुरिया</td> <td>१७५०५०</td> <td>१७५०५०</td> <td>१७५०५०</td> <td>५२५१५०</td> </tr> <tr> <td>श्री ने.रा.नि.मा.वि. वर्लवाटोल</td> <td>८६८५०</td> <td>८६८५०</td> <td>८६८५०</td> <td>२६०५५०</td> </tr> <tr> <td>श्री ने.रा.प्रा.वि. इनर्वामाल भटिनिया</td> <td>२०२९५०</td> <td>२०२९५०</td> <td>२०२९५०</td> <td>६०८८५०</td> </tr> <tr> <td>श्री ने.रा.प्रा.वि. रुपैलिया</td> <td>१२०६००</td> <td>१२०६००</td> <td>१२०६००</td> <td>३६१८००</td> </tr> <tr> <td>श्री ने.रा.प्रा.वि. बोहामाला भगवनापुर</td> <td>१३१८५०</td> <td>१३१८५०</td> <td>१३१८५०</td> <td>३९५५५०</td> </tr> <tr> <td>श्री ने.रा.प्रा.वि. जमुनिया</td> <td>१०८४५०</td> <td>१०८४५०</td> <td>१०८४५०</td> <td>३२५३५०</td> </tr> <tr> <td>श्री ने.रा.प्रा.वि. बतरा</td> <td>८९५५०</td> <td>८९५५०</td> <td>८९५५०</td> <td>२६८६५०</td> </tr> <tr> <td>श्री ने.रा.प्रा.वि. कोइलिडाह</td> <td>१०१७००</td> <td>१०१७००</td> <td>१०१७००</td> <td>३०५१००</td> </tr> <tr> <td>श्री ने.रा.प्रा.वि. टेडाकट्टी</td> <td>१३७२५०</td> <td>१३७२५०</td> <td>१३७२५०</td> <td>४११७५०</td> </tr> <tr> <td>श्री ने.रा.प्रा.वि. डमार पटेर्वा</td> <td>८१४५०</td> <td>८१४५०</td> <td>८१४५०</td> <td>२४४३५०</td> </tr> <tr> <td>श्री ने.रा.प्रा.वि. जयनगर चिउटाहा</td> <td>१०४४००</td> <td>१०४४००</td> <td>१०४४००</td> <td>३१३२००</td> </tr> </tbody> </table>	विद्यालयको नाम	निकास रकम	निकास रकम	निकास रकम	जम्मा निकास रकम	श्री राम चरित्र मा.वि. जयनगर चिउटाहा	३२०८५०	३२०८५०	३२०८५०	९६२५५०	श्री ने.रा.नि.मा.वि. पटेर्वा	१४७१५०	१४७१५०	१४७१५०	४४१४५०	श्री ने.रा.नि.मा.वि. लक्ष्मपुर कोतवली	२०६५५०	२०६५५०	२०६५५०	६१९६५०	श्री ने.रा.नि.मा. वि. खजुरिया	१७५०५०	१७५०५०	१७५०५०	५२५१५०	श्री ने.रा.नि.मा.वि. वर्लवाटोल	८६८५०	८६८५०	८६८५०	२६०५५०	श्री ने.रा.प्रा.वि. इनर्वामाल भटिनिया	२०२९५०	२०२९५०	२०२९५०	६०८८५०	श्री ने.रा.प्रा.वि. रुपैलिया	१२०६००	१२०६००	१२०६००	३६१८००	श्री ने.रा.प्रा.वि. बोहामाला भगवनापुर	१३१८५०	१३१८५०	१३१८५०	३९५५५०	श्री ने.रा.प्रा.वि. जमुनिया	१०८४५०	१०८४५०	१०८४५०	३२५३५०	श्री ने.रा.प्रा.वि. बतरा	८९५५०	८९५५०	८९५५०	२६८६५०	श्री ने.रा.प्रा.वि. कोइलिडाह	१०१७००	१०१७००	१०१७००	३०५१००	श्री ने.रा.प्रा.वि. टेडाकट्टी	१३७२५०	१३७२५०	१३७२५०	४११७५०	श्री ने.रा.प्रा.वि. डमार पटेर्वा	८१४५०	८१४५०	८१४५०	२४४३५०	श्री ने.रा.प्रा.वि. जयनगर चिउटाहा	१०४४००	१०४४००	१०४४००	३१३२००	
विद्यालयको नाम	निकास रकम	निकास रकम	निकास रकम	जम्मा निकास रकम																																																																										
श्री राम चरित्र मा.वि. जयनगर चिउटाहा	३२०८५०	३२०८५०	३२०८५०	९६२५५०																																																																										
श्री ने.रा.नि.मा.वि. पटेर्वा	१४७१५०	१४७१५०	१४७१५०	४४१४५०																																																																										
श्री ने.रा.नि.मा.वि. लक्ष्मपुर कोतवली	२०६५५०	२०६५५०	२०६५५०	६१९६५०																																																																										
श्री ने.रा.नि.मा. वि. खजुरिया	१७५०५०	१७५०५०	१७५०५०	५२५१५०																																																																										
श्री ने.रा.नि.मा.वि. वर्लवाटोल	८६८५०	८६८५०	८६८५०	२६०५५०																																																																										
श्री ने.रा.प्रा.वि. इनर्वामाल भटिनिया	२०२९५०	२०२९५०	२०२९५०	६०८८५०																																																																										
श्री ने.रा.प्रा.वि. रुपैलिया	१२०६००	१२०६००	१२०६००	३६१८००																																																																										
श्री ने.रा.प्रा.वि. बोहामाला भगवनापुर	१३१८५०	१३१८५०	१३१८५०	३९५५५०																																																																										
श्री ने.रा.प्रा.वि. जमुनिया	१०८४५०	१०८४५०	१०८४५०	३२५३५०																																																																										
श्री ने.रा.प्रा.वि. बतरा	८९५५०	८९५५०	८९५५०	२६८६५०																																																																										
श्री ने.रा.प्रा.वि. कोइलिडाह	१०१७००	१०१७००	१०१७००	३०५१००																																																																										
श्री ने.रा.प्रा.वि. टेडाकट्टी	१३७२५०	१३७२५०	१३७२५०	४११७५०																																																																										
श्री ने.रा.प्रा.वि. डमार पटेर्वा	८१४५०	८१४५०	८१४५०	२४४३५०																																																																										
श्री ने.रा.प्रा.वि. जयनगर चिउटाहा	१०४४००	१०४४००	१०४४००	३१३२००																																																																										

			श्री ने.रा.प्रा.वि. विर्ता	६९७५०	०	०	६९७५०																											
			यतिम खान मदिन गुल उलुम हरनहिया	७१५५०	७१५५०	७१५५०	२१४६५०																											
			जम्मा	२१५५९५०	२०८६२००	२०८६२००	६३२८३५०																											
७३			<p>कोभिड १९ सिकाई सहजीकरण - कोभिड १९ का कारण उत्पन्न परिस्थितिमा सिकाई सहजीकरणका लागि शैक्षिक अनुदान क्रियाकलापबाट Web Based School Software खरिद वापत श्री Dynamic Techno soft Private Limited लाई रु.४०००००० भुक्तानी गरिएको छ । नेपाल सरकारको सूचना प्रविधि प्रणाली (व्यवस्थापन तथा सञ्चालन) निर्देशिका, २०७१ को बुँदा नं.४.१ मा कुनै सरकारी निकायले आफ्नो कार्य विद्युतीय माध्यमबाट सञ्चालन गर्नका लागि प्रयोग गर्ने सूचना प्रविधि प्रणालीको निर्माण गर्दा त्यस्तो प्रणाली सम्बन्धी कागजात तयार गरी मानक अनुरूप भए नभएको निर्धारण गर्न सूचना प्रविधि विभागबाट स्वीकृत गराउनु पर्ने व्यवस्था रहेको छ ।स्थानीय तहले सफ्टवेयर सोझै खरिद गरी देहाय बमोजिम रु. ४०००००० खर्च गरेकोमा खरिद भएका सफ्टवेयरको सूचना तथा प्रविधि विभागबाट स्वीकृत नलिएकोले यस्ता सफ्टवेयर स्वीकृति लिई सम्बन्धित परामर्शदाताबाट सम्झौता अनुसार प्रयोग भएको सुनिश्चित गर्नुपर्दछ ।</p> <table border="1"> <thead> <tr> <th>गो.भौ.नं</th> <th>आपूर्तक</th> <th>वापत</th> <th>रकम</th> </tr> </thead> <tbody> <tr> <td>१९७।२०७९।०३।२४</td> <td>Techno soft Private Limited</td> <td>Web Based School Software</td> <td>४००००००</td> </tr> </tbody> </table>					गो.भौ.नं	आपूर्तक	वापत	रकम	१९७।२०७९।०३।२४	Techno soft Private Limited	Web Based School Software	४००००००																			
गो.भौ.नं	आपूर्तक	वापत	रकम																															
१९७।२०७९।०३।२४	Techno soft Private Limited	Web Based School Software	४००००००																															
७४			<p>पाठ्यपुस्तक तर्फ - कार्यक्रम कार्यान्वयन पुस्तिका आ.ब २०७७।०७।८ को सि.नं २.४.६.१ अनुसार सामुदायिक विलालयमा अध्ययनरत कक्षा १ देखि १० सम्मका विद्यार्थीहरूका लागि निःशुल्क पाठ्यपुस्तक वितरण अनुदान वापत १५ वटा विद्यालयहरूको खातामा EMIS DATA अनुसार गो.भौ.नं.१३३ र १८० बाट रु. ३६,०७,२३१.२ निकासा भएकोमा गाउँपालिकाले निकासा गरेको रकम र विद्यालयहरूले पेश गरेको वितरणको विल भरपाई परीक्षण गरी निकासा बमोजिम पाठ्यपुस्तक वितरण भए नभएको गाउँपालिकाले भिडान गरी पाठ्यपुस्तक वितरणको सुनिश्चितता प्रदान गर्नुपर्दछ ।</p> <table border="1"> <thead> <tr> <th>विद्यालयको नाम</th> <th>जम्मा रकम</th> <th>७५ प्रतिशत निकासा</th> </tr> </thead> <tbody> <tr> <td>श्री राम चरित्र मा.वि. जयनगर चिउटाहा</td> <td>१३०५१०९.७</td> <td>१०६२४०२.२</td> </tr> <tr> <td>श्री ने.रा.नि.मा.वि. पटेर्वा</td> <td>४३९३२९.२</td> <td>३२९४९६.९</td> </tr> <tr> <td>श्री ने.रा.नि.मा.वि. लक्ष्मपुर कोतवली</td> <td>३१५२०८.३</td> <td>२३६४०६.२</td> </tr> <tr> <td>श्री ने.रा.नि.मा. वि. खजुरिया</td> <td>२७२६००.७</td> <td>२०४४५०.५</td> </tr> <tr> <td>श्री ने.रा.नि.मा.वि. वर्लवाटोल</td> <td>९९३८८.५</td> <td>७४५४१.४</td> </tr> <tr> <td>श्री ने.रा.प्रा.वि. इनर्वामाल भटिनिया</td> <td>२४५५६२.२</td> <td>१८४१७१.७</td> </tr> <tr> <td>श्री ने.रा.प्रा.वि. रुपैलिया</td> <td>१४९५६८.६</td> <td>११२१७६.५</td> </tr> <tr> <td>श्री ने.रा.प्रा.वि. बोहामाला भगवनापुर</td> <td>८३९७४.७</td> <td>६२९८१</td> </tr> </tbody> </table>					विद्यालयको नाम	जम्मा रकम	७५ प्रतिशत निकासा	श्री राम चरित्र मा.वि. जयनगर चिउटाहा	१३०५१०९.७	१०६२४०२.२	श्री ने.रा.नि.मा.वि. पटेर्वा	४३९३२९.२	३२९४९६.९	श्री ने.रा.नि.मा.वि. लक्ष्मपुर कोतवली	३१५२०८.३	२३६४०६.२	श्री ने.रा.नि.मा. वि. खजुरिया	२७२६००.७	२०४४५०.५	श्री ने.रा.नि.मा.वि. वर्लवाटोल	९९३८८.५	७४५४१.४	श्री ने.रा.प्रा.वि. इनर्वामाल भटिनिया	२४५५६२.२	१८४१७१.७	श्री ने.रा.प्रा.वि. रुपैलिया	१४९५६८.६	११२१७६.५	श्री ने.रा.प्रा.वि. बोहामाला भगवनापुर	८३९७४.७	६२९८१
विद्यालयको नाम	जम्मा रकम	७५ प्रतिशत निकासा																																
श्री राम चरित्र मा.वि. जयनगर चिउटाहा	१३०५१०९.७	१०६२४०२.२																																
श्री ने.रा.नि.मा.वि. पटेर्वा	४३९३२९.२	३२९४९६.९																																
श्री ने.रा.नि.मा.वि. लक्ष्मपुर कोतवली	३१५२०८.३	२३६४०६.२																																
श्री ने.रा.नि.मा. वि. खजुरिया	२७२६००.७	२०४४५०.५																																
श्री ने.रा.नि.मा.वि. वर्लवाटोल	९९३८८.५	७४५४१.४																																
श्री ने.रा.प्रा.वि. इनर्वामाल भटिनिया	२४५५६२.२	१८४१७१.७																																
श्री ने.रा.प्रा.वि. रुपैलिया	१४९५६८.६	११२१७६.५																																
श्री ने.रा.प्रा.वि. बोहामाला भगवनापुर	८३९७४.७	६२९८१																																

		<table border="1"> <tbody> <tr> <td>श्री ने.रा.प्रा.वि. जमुनिया</td> <td>१०८०९६.३</td> <td>८१०७२.२</td> </tr> <tr> <td>श्री ने.रा.प्रा.वि. बतरा</td> <td>८५१९९.७</td> <td>६३८९९.८</td> </tr> <tr> <td>श्री ने.रा.प्रा.वि. कोइलिडाह</td> <td>११३१२५.२</td> <td>८४८४३.९</td> </tr> <tr> <td>श्री ने.रा.प्रा.वि. टेडाकट्टी</td> <td>१४८३८३.७</td> <td>१११२८७.८</td> </tr> <tr> <td>श्री ने.रा.प्रा.वि. डमार पटेर्वा</td> <td>८२९१०.६</td> <td>६२१८३</td> </tr> <tr> <td>श्री ने.रा.प्रा.वि. जयनगर चिउटाहा</td> <td>७३९२६.७</td> <td>५५४४५</td> </tr> <tr> <td>श्री ने.रा.प्रा.वि. विर्ता</td> <td>०</td> <td>०</td> </tr> <tr> <td>यतिम खान मदिन गुल उलुम हरनहिया</td> <td>८४८४७.१</td> <td>६३६३५.३</td> </tr> <tr> <td>जम्मा</td> <td>३६०७२३१.२</td> <td>२७८८९९२.४</td> </tr> </tbody> </table>	श्री ने.रा.प्रा.वि. जमुनिया	१०८०९६.३	८१०७२.२	श्री ने.रा.प्रा.वि. बतरा	८५१९९.७	६३८९९.८	श्री ने.रा.प्रा.वि. कोइलिडाह	११३१२५.२	८४८४३.९	श्री ने.रा.प्रा.वि. टेडाकट्टी	१४८३८३.७	१११२८७.८	श्री ने.रा.प्रा.वि. डमार पटेर्वा	८२९१०.६	६२१८३	श्री ने.रा.प्रा.वि. जयनगर चिउटाहा	७३९२६.७	५५४४५	श्री ने.रा.प्रा.वि. विर्ता	०	०	यतिम खान मदिन गुल उलुम हरनहिया	८४८४७.१	६३६३५.३	जम्मा	३६०७२३१.२	२७८८९९२.४	
श्री ने.रा.प्रा.वि. जमुनिया	१०८०९६.३	८१०७२.२																												
श्री ने.रा.प्रा.वि. बतरा	८५१९९.७	६३८९९.८																												
श्री ने.रा.प्रा.वि. कोइलिडाह	११३१२५.२	८४८४३.९																												
श्री ने.रा.प्रा.वि. टेडाकट्टी	१४८३८३.७	१११२८७.८																												
श्री ने.रा.प्रा.वि. डमार पटेर्वा	८२९१०.६	६२१८३																												
श्री ने.रा.प्रा.वि. जयनगर चिउटाहा	७३९२६.७	५५४४५																												
श्री ने.रा.प्रा.वि. विर्ता	०	०																												
यतिम खान मदिन गुल उलुम हरनहिया	८४८४७.१	६३६३५.३																												
जम्मा	३६०७२३१.२	२७८८९९२.४																												
७५		<p>कार्य सम्पादनमा आधारित प्रोत्साहन अनुदान शिक्षा तथा मानव श्रोत विकास केन्द्रले प्रकाशन गरेको कार्यक्रम कार्यान्वयन पुस्तिका २०७८।७९ को क्रियाकलाप नं. २.७.१३.१३ मा व्यवस्था छ । कार्यसम्पादनमा आधारित प्रोत्साहन अनुदानबाट भौचर नं ६७ मिति २०७८।१।३० मा ने.रा.आ.वि. खजुरियालाई ICT ल्याव व्यवस्थापनका लागि रु.६५००००।- का दरले निकास भएकै देखिन्छ। विद्यालय र पालिकाबीच भएको सम्झौता पत्र अनुसार विद्यालयले २०७९ असार मसान्त सम्ममा कार्य सम्पन्न गरी प्रतिवेदन पेश गर्नुपर्ने उल्लेख छ। विद्यालयले कार्यसम्पन्न प्रतिवेदन पेश गरेका छैन। कार्यसम्पन्न गरी प्रतिवेदन पेश गर्नुपर्ने रु...</p>	६५०,०००																											
७६		<p>स्यानिटरी प्याड - स्यानिटरी प्याड (वितरण तथा व्यवस्थापन) कार्यविधि, २०७६ को दफा ४ मा पालिकाले खरिद गरेको स्यानिटरी प्याड गुणस्तरमा कमी नआउने गरी भण्डारण गर्नुपर्ने उल्लेख छ। साथै दफा ५ मा स्यानिटरी प्याड त्रैमासिक, चौमासिक वा अर्धवार्षिक रुपमा वितरण गर्न सकिने उल्लेख छ। पालिकाका भित्रका सामुदायिक विद्यालयहरुमा कक्षा ६ भन्दा माथिका छात्रा विद्यार्थीहरु १२२५ जना रहेका छन्। पालिकाले गो.भौ.नं.१८४ बाट १६४०० थान स्यानिटरी प्याड रु.११३६९३८ मु अ कर समेत) मा खरिद गरेको छ। पालिकाले गत विगतको खपतलाई आधार मानी समयमै उचित परिमाणमा खरिद गर्नुपर्नेमा वर्षान्तमा खरिद गरि मौज्जातमा राखेको देखिन्छ। खरिद गरिएका प्याडहरु भण्डारण गर्दा गुणस्तरमा कमी नआउने गरी सुरक्षित रुपमा राखेको पाइएन । तसर्थ पालिकाले आवश्यकताको पहिचान गरी आवश्यक परिमाणमा मात्र प्याड खरिद गर्नुपर्दछ ।</p>																												
७७		<p>मौज्जातमा रहेको - स्यानिटरी प्याड (वितरण तथा व्यवस्थापन) कार्यविधि, २०७६ को दफा ४ मा पालिकाले खरिद गरेको स्यानिटरी प्याड गुणस्तरमा कमी नआउने गरी भण्डारण गर्नुपर्ने उल्लेख छ। साथै दफा ५ मा स्यानिटरी प्याड त्रैमासिक, चौमासिक वा अर्धवार्षिक रुपमा वितरण गर्न सकिने उल्लेख छ। गाउँपालिकाले १४४०० पिस मात्र वितरण गरी अझै २००० पिस मौज्जातमा राखेको देखिन्छ । यसरी मौज्जातमा देखिएको स्यानिटरी प्याड २००० प्रति पिस रु.६९.३२५५ गरी जम्मा रु.१३८६५१ बाराबरको प्याड समयमा नै वितरण गरी खर्च भएको भरपाई पेश गर्नुपर्ने रु.</p>	१३८,६५१																											
७८		<p>नि मा वि अङ्ग्रेजी, विज्ञान र गणित शिक्षक सहयोग अनुदान:</p>																												
७८.१		<p>अङ्ग्रेजी, विज्ञान र गणित शिक्षक सहयोग अनुदान - गाउँपालिकाले कार्यक्रम कार्यान्वयन पुस्तिका २०७८।७९ मा व्यवस्था भएको तथा बजेट</p>																												

			विनियोजन भएको क्रियाकलाप आधारभुत तह कक्षा (६-८) मा अंग्रेजी, गणित र विज्ञान विषय शिक्षण सहयोग अनुदान वापत .भौ.नं.१०६।२०७९।२।१३ बाट रु.१२२६१६० भुक्तानी गर्दा देखिएका व्यहोराहरु यस प्रकार रहेका छन्:																																								
७८.२			शिक्षण सिकाई अनुदान व्यवस्थापन कार्यविधि २०७७ तथा दरबन्दी मिलानको प्रतिवेदन अनुरूप सामुदायिक विद्यालयको निम्न माध्यमिक तहको कक्षा (६-८) का लागि कुनै पनि दरबन्दी वा राहत अनुदान नभएका (शुन्य दरबन्दी) गणित, अङ्ग्रेजी र विज्ञान विषय शिक्षक व्यवस्थापनका लागि शुन्य दरबन्दी भएका विद्यालयलाई १ दरबन्दी शिक्षक बराबरको अनुदान वापत मासिक २८२०० का दरले १२ महिनाको अनुदान प्रदान गर्ने व्यवस्था छ । तर गाउँपालिकाले निम्न विद्यालयहरुलाई कार्यक्रम कार्यान्वयन पुस्तिकाले व्यवस्था गरेको भन्दा बढी मासिक पारिश्रमिकका दरले निकासी गरेकोले बढी निकासी गरेको रकम सम्बन्धित विद्यालयबाट असुल गर्नुपर्ने रु.	२६७,३६०																																							
			<table border="1"> <thead> <tr> <th>विद्यालयको नाम</th> <th>कर्मचारी संख्या</th> <th>विषय</th> <th>नियुक्ति मिति</th> <th>तलब स्केल</th> <th>निकासी</th> <th>हुनुपर्ने निकासी</th> <th>बढी भुक्तानी</th> </tr> </thead> <tbody> <tr> <td rowspan="2">ने.रा.मा.वि. पोटरवा</td> <td>राम दिनेश साह</td> <td>अङ्ग्रेजी</td> <td>२०७८।५।१</td> <td>२८२००</td> <td>४३१८८०</td> <td>३१०२००</td> <td>१२१६८०</td> </tr> <tr> <td>ममता कुमारी कुशवाह</td> <td>नेपाली</td> <td>२०७८।५।१</td> <td>२८२००</td> <td>४३१८८०</td> <td>३१०२००</td> <td>१२१६८०</td> </tr> <tr> <td>ने.रा.नि.मा.वि. खजुरिया</td> <td>मदनलाल यादव</td> <td>अङ्ग्रेजी</td> <td>२०७८।४।१</td> <td>२८२००</td> <td>३६२४००</td> <td>३३८४००</td> <td>२४०००</td> </tr> <tr> <td colspan="5" style="text-align: center;">जम्मा</td> <td>१२२६१६०</td> <td>९५८८००</td> <td>२६७३६०</td> </tr> </tbody> </table>	विद्यालयको नाम	कर्मचारी संख्या	विषय	नियुक्ति मिति	तलब स्केल	निकासी	हुनुपर्ने निकासी	बढी भुक्तानी	ने.रा.मा.वि. पोटरवा	राम दिनेश साह	अङ्ग्रेजी	२०७८।५।१	२८२००	४३१८८०	३१०२००	१२१६८०	ममता कुमारी कुशवाह	नेपाली	२०७८।५।१	२८२००	४३१८८०	३१०२००	१२१६८०	ने.रा.नि.मा.वि. खजुरिया	मदनलाल यादव	अङ्ग्रेजी	२०७८।४।१	२८२००	३६२४००	३३८४००	२४०००	जम्मा					१२२६१६०	९५८८००	२६७३६०	
विद्यालयको नाम	कर्मचारी संख्या	विषय	नियुक्ति मिति	तलब स्केल	निकासी	हुनुपर्ने निकासी	बढी भुक्तानी																																				
ने.रा.मा.वि. पोटरवा	राम दिनेश साह	अङ्ग्रेजी	२०७८।५।१	२८२००	४३१८८०	३१०२००	१२१६८०																																				
	ममता कुमारी कुशवाह	नेपाली	२०७८।५।१	२८२००	४३१८८०	३१०२००	१२१६८०																																				
ने.रा.नि.मा.वि. खजुरिया	मदनलाल यादव	अङ्ग्रेजी	२०७८।४।१	२८२००	३६२४००	३३८४००	२४०००																																				
जम्मा					१२२६१६०	९५८८००	२६७३६०																																				
७८.३			कार्यक्रम कार्यान्वयन पुस्तिका २०७८।७।९ को क्रियाकलाप अनुसार सामुदायिक विद्यालयको निम्नमाध्यमिक तहको कक्षा (६-८) का लागि कुनै पनि दरबन्दी वा राहत अनुदान नभएका (शुन्य दरबन्दी) गणित, अङ्ग्रेजी र विज्ञान विषय शिक्षक व्यवस्थापनका लागि शुन्य दरबन्दी भएका विद्यालयलाई १ दरबन्दी शिक्षक बराबरको अनुदान दिने व्यवस्था भएकोमा गाउँपालिकाले नेपाली विषय नि.मा.वि. शिक्षक नियुक्ती गरी यस क्रियाकलापबाट निकासी रु.३,१०,२०० भएको छ । यसरी गाउँपालिकाले कार्यक्रम कार्यान्वयन पुस्तिका २०७८।७।९ को प्रावधान विपरित कार्य गरेको अनियमित देखिएको रु.	३१०,२००																																							
७९			मा वि तह अङ्ग्रेजी, गणित र विज्ञान शिक्षण अनुदान																																								
७९.१			कार्यक्रम कार्यान्वयन पुस्तिका २०७८।७।९ अनुसार यस क्रियाकलापमा बजेट विनियोजन भएका स्थानीय तहले उक्त बजेटबाट शिक्षण सिकाई अनुदान व्यवस्थापन कार्यविधि २०७७ तथा दरबन्दी मिलानको प्रतिवेदन अनुरूप सामुदायिक विद्यालयको माध्यमिक तहको कक्षा (९-१०) का लागि कुनै पनि दरबन्दी वा राहत अनुदान नभएका (शुन्य दरबन्दी) र १ मात्र दरबन्दी वा राहत अनुदान भएका गणित, अङ्ग्रेजी र विज्ञान विषय शिक्षक व्यवस्थापनका लागि शुन्य दरबन्दी भएका विद्यालयलाई न्यूनतम २ र १ दरबन्दी भएकालाई थप १ गरी न्यूनतम २ शिक्षक बराबरको अनुदान वापत मासिक ३५९९० का दरले १२ महिनाको अनुदान प्रदान गर्ने व्यवस्था छ । तर गाउँपालिकाले श्री नेपाल रा.आ.वि. मा निम्न विषयका लागि मिति २०७९।३।१२ गते देखि लागु हुने गरी निम्न शिक्षक नियुक्ती गरी रु.७२४८०० निकासी गरेकोमा कार्यक्रम कार्यान्वयन पुस्तिका २०७८।७।९ को प्रावधान विपरित निकासी गरिएको रकम सम्बन्धित विद्यालयबाट असुल गरी संघीय संचित कोष दाखिला गर्नुपर्ने रु.	६९०,९६०																																							
			<table border="1"> <thead> <tr> <th>विद्यालयको नाम</th> <th>कर्मचारी नाम</th> <th>विषय</th> <th>नियुक्ति मिति</th> <th>तलब स्के:</th> <th>निकासी</th> <th>हुनुपर्ने निकासी</th> <th>बढी भुक्तानी</th> </tr> </thead> <tbody> <tr> <td rowspan="2">श्री ने.रा.आ.वि. खजुरिया</td> <td>राधे चौधरी</td> <td>गणित</td> <td>२०७९।३।१२</td> <td>२८२००</td> <td>३६२४००</td> <td>१६९२०</td> <td>३४५४८०</td> </tr> <tr> <td>रमेश यादव</td> <td>विज्ञान</td> <td>२०७९।३।१२</td> <td>२८२००</td> <td>३६२४००</td> <td>१६९२०</td> <td>३४५४८०</td> </tr> </tbody> </table>	विद्यालयको नाम	कर्मचारी नाम	विषय	नियुक्ति मिति	तलब स्के:	निकासी	हुनुपर्ने निकासी	बढी भुक्तानी	श्री ने.रा.आ.वि. खजुरिया	राधे चौधरी	गणित	२०७९।३।१२	२८२००	३६२४००	१६९२०	३४५४८०	रमेश यादव	विज्ञान	२०७९।३।१२	२८२००	३६२४००	१६९२०	३४५४८०																	
विद्यालयको नाम	कर्मचारी नाम	विषय	नियुक्ति मिति	तलब स्के:	निकासी	हुनुपर्ने निकासी	बढी भुक्तानी																																				
श्री ने.रा.आ.वि. खजुरिया	राधे चौधरी	गणित	२०७९।३।१२	२८२००	३६२४००	१६९२०	३४५४८०																																				
	रमेश यादव	विज्ञान	२०७९।३।१२	२८२००	३६२४००	१६९२०	३४५४८०																																				

		जम्मा	६९०९६०																
७९.२		कार्यक्रम कार्यान्वयन पुस्तिका २०७८।७९ अनुसार यस क्रियाकलापमा बजेट विनियोजन भएका स्थानीय तहले उक्त बजेटबाट शिक्षण सिकाई अनुदान व्यवस्थापन कार्यविधि २०७७ तथा दरबन्दी मिलानको प्रतिवेदन अनुरूप सामुदायिक विद्यालयको माध्यमिक तहको कक्षा (९-१०) का लागि कुनै पनि दरबन्दी वा राहत अनुदान नभएका (शून्य दरबन्दी) र १ मात्र दरबन्दी वा राहत अनुदान भएका गणित, अङ्ग्रेजी र विज्ञान विषय शिक्षक व्यवस्थापनका लागि शून्य दरबन्दी भएका विद्यालयलाई न्यूनतम २ र १ दरबन्दी भएकालाई थप १ गरी न्यूनतम २ शिक्षक बराबरको अनुदान वापत मासिक ३५९९० का दरले १२ महिनाको अनुदान प्रदान गर्ने व्यवस्था छ । तर गाउँपालिकाले मा.वि. शिक्षण सहयोग अनुदानमा आएको बजेट रकमबाट श्री ने.रा.आ.वि. खजुरियालाई नि.मा.वि. शिक्षण सहयोग अनुदान रकम निकासी गरेको कार्यक्रम कार्यान्वयन पुस्तिकाको प्रावधान विपरित खर्च भएको रकम रु. ३३८४० अनियमित देखिएको रु.		३३,८४०															
८०		विज्ञान प्रयोगशाला अनुदान - कार्यक्रम कार्यान्वयन पुस्तिका २०७८।७९ अनुसार विगतमा यस प्रकृतिको अनुदान नपाएका माध्यमिक विद्यालयहरूको पहिचान गरी प्रति विद्यालय ६ लाख ५० हजारको दरले विद्यालयलाई उपलब्ध गराउने, यसरी अनुदान दिदा विद्यालयको विद्यार्थी संख्या, जेष्ठता समेतलाई आधार मानी सुचि बनाउने, यसै गरी विज्ञान विषय पढाई भएका विद्यालय, प्राविधिक धार संचालित विद्यालय र नमुना विद्यालयलाई प्रदान गर्ने तर यस प्रकृतिको बजेट विगत वर्षमा त्यस्ता विद्यालयले प्राप्त गरेको भए दोहोरो नदिने व्यवस्था छ । पालिकाले विज्ञान प्रयोगशाला वापत गो.भौ.नं. १८२।२०७९।३।२३ मा रु.६५०००० श्री ने.रा.मा.वि. पटर्वालाई निकासी दिएको छ । अतः कार्यक्रम कार्यान्वयन पुस्तिकामा भएको व्यवस्थालाई ध्यानमा राखी निकासी गर्नुपर्दछ । उक्त विद्यालयले निकासी भए बमोजिम कार्य गरेको पुष्टी हुने बिल भर्पाई वा कार्य सम्पन्न प्रतिवेदन पेश गर्नुपर्ने रु		६५०,०००															
८१		छात्रावृत्ति कार्यक्रम																	
८१.१		छात्रावृत्ति अनुदान - शिक्षा तथा मानव श्रोत विकास केन्द्रले प्रकाशन गरेको कार्यक्रम कार्यान्वयन पुस्तिका २०७८।७९ को क्रियाकलाप नं ७.२.१.१ मा EMIS मा प्रवृष्टि भएको संख्यालाई सत्यापन भरी विद्यार्थी संख्या यकिन गरी मात्र छात्रावृत्ति अनुदान निकासी गर्नुपर्ने व्यवस्था छ । गाउँपालिकाले EMIS मा प्रवृष्टि भएको तथ्याङ्कको आधारमा १५ वटा विद्यालयमा भौचर नं १७४।२०७९।३।२३ बाट रु. १२,८५,२०० निकासी गरेको छ । EMIS मा प्रवृष्टि भएको संख्यालाई सत्यापन बाट विद्यार्थी संख्या यकिन नगरी छात्रावृत्ति अनुदान निकासी गरेको नियमसंगत देखिदैन । साथै विद्यालयले छात्रावृत्ति वितरण गरेको भर्पाई पेश भएको छैन । अतः पालिकाले निकासी गरे बमोजिम छात्रावृत्ति वितरण गरे नगरेको अनुगमन गरी प्रतिवेदन पेश गर्नुपर्दछ ।																	
८१.२		बढी निकासी - कार्यक्रम कार्यान्वयन पुस्तिका २०७८।७९ अनुसार सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा १ देखि ८ सम्मका छात्रा तथा दलित छात्रहरूलाई गैरआवासीय छात्रावृत्ति वितरणका लागि निकासी भएको रकम रु.१२,८५,२०० मध्ये २ वटा विद्यालयको छात्रावृत्ति वितरणको भर्पाई परीक्षण गर्दा निम्न विद्यालयहरूमा बढी निकासी भएको रकम सम्बन्धित विद्यालयबाट असुल गर्नुपर्ने रु.		२३,२००															
		<table border="1"> <thead> <tr> <th>विद्यालयको नाम</th> <th>निकासी रकम</th> <th>वितरण रकम</th> <th>बढी रकम</th> <th>कैफियत</th> </tr> </thead> <tbody> <tr> <td>श्री ने.रा.प्रा.वि. जमुनिया</td> <td>५६४००</td> <td>५६४००</td> <td>९६००</td> <td>२४ जना बालविकासका विद्यार्थीलाई ४०० का दरले वितरण भएको</td> </tr> <tr> <td>श्री ने.रा.मा.वि. पटर्वा</td> <td>१३९२००</td> <td>१३६८००</td> <td>१३६००</td> <td>२८ जना बालविकास विद्यार्थीलाई ४०० का दरले वितरण भएको र २४०० निकासी बढी भएको</td> </tr> </tbody> </table>	विद्यालयको नाम	निकासी रकम	वितरण रकम	बढी रकम	कैफियत	श्री ने.रा.प्रा.वि. जमुनिया	५६४००	५६४००	९६००	२४ जना बालविकासका विद्यार्थीलाई ४०० का दरले वितरण भएको	श्री ने.रा.मा.वि. पटर्वा	१३९२००	१३६८००	१३६००	२८ जना बालविकास विद्यार्थीलाई ४०० का दरले वितरण भएको र २४०० निकासी बढी भएको		
विद्यालयको नाम	निकासी रकम	वितरण रकम	बढी रकम	कैफियत															
श्री ने.रा.प्रा.वि. जमुनिया	५६४००	५६४००	९६००	२४ जना बालविकासका विद्यार्थीलाई ४०० का दरले वितरण भएको															
श्री ने.रा.मा.वि. पटर्वा	१३९२००	१३६८००	१३६००	२८ जना बालविकास विद्यार्थीलाई ४०० का दरले वितरण भएको र २४०० निकासी बढी भएको															

			जम्मा	२३२००																								
८२			अनुदान निकास - कार्यक्रम कार्यान्वयन पुस्तिका २०७८।७९ अनुसार गाउँपालिकाले यस वर्ष २३ वटा विद्यालयहरूका लागि निरन्तर विद्यार्थी मूल्यांकन अनुदान, बालविकास व्यवस्थापन अनुदान, विद्यालय सञ्चालन तथा व्यवस्थापन अनुदान, प्राविधिक विद्यालयलाई ल्याब सामग्री सहयोग अनुदान, विद्यालय इन्टरनेट अनुदान, सामूदायिक सिकाई केन्द्र अनुदान लगायतका क्रियाकलापहरूमा रु. २३,६६,५०० निकास गरेको छ । कार्यक्रम कार्यान्वयन पुस्तिका २०७८ अनुसार निकास रकमको वास्तविक खर्च भएको एकिन हुने पर्याप्त कागजात संलग्न गरेको पाइएन । अतः गाउँपालिकाले निकास रकमको खर्चको सुनिश्चित गर्न अनुगमन गरी प्रतिवेदन पेश गर्नुपर्दछ ।																									
८३			औषधि खरिद - पालिकाकालाई आवश्यक पर्ने औषधीमध्ये पालिकाबाट खरिद गर्नुपर्ने र तालुक निकायबाट प्राप्त हुने परिमाण यकिन गरी वार्षिक आवश्यकताको परिणाम विवरण तयार गरी पुल सिस्टमको आधारमा आपूर्ति व्यवस्थापन गर्नु पर्दछ । आपूर्ति हुने औषधी वा अन्य सामानमा उत्पादन मिति, म्याद सकिने मिति, ब्याच नं., उत्पादक कम्पनीको नाम र निःशुल्क वितरणको लागि लगायतका सूचना उल्लेख रहेको हुनुपर्दछ । आपूर्ति भएका औषधिको म्याद सकिने मिति भण्डार दाखिला समयदेखि कम्तिमा २ वर्ष बाँकी हुनु पर्दछ । त्यसैगरी भण्डारमा दाखिला गर्दा समेत उल्लेखित सबै विवरण खुलाउनुपर्दछ । यसवर्ष पालिकाले संघीय शसर्त बजेट उप शिर्षकबाट औषधि र उपकरण खरिद गरी भौचर नं ८४ र २१४ बाट २ वटा फर्मलाई रु.१७,५१,०१५ भुक्तानी दिएको छ । पालिकाले औषधी खरिद गर्दा आवश्यकता पहिचान गरेको छैन भने पुल सिस्टमको आधारमा आपूर्ति समेत गरेको देखिएन । आपूर्ति हुने औषधी तथा औषधीजन्य सामग्रीमा उल्लेखित सूचना पूर्ण रुपमा रहेको छैन भने औषधिको प्रयोग र मौज्जात समेत यकिन भएन । अतः पालिकाले औषधि खरिद, उपयोग र मौज्जातको अवस्था यकिन गरी औषधि खरिदलाई व्यवस्थित बनाउनुपर्दछ ।																									
८४			न्यानो झोला कार्यक्रम - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी गरेको आर्थिक वर्ष २०७८।७९ मा सशर्त अनुदान तर्फ स्थानीय तहबाट सञ्चालन गरिने कार्यक्रमहरूको मार्गदर्शन, २०७८ को दफा १३ (पृष्ठ-१५९) मा प्रसुतिका आधारमा अनुमान गरी न्यानो झोलाको लागि अस्पतालहरूले सार्वजनिक खरिद ऐन र नियमावली अनुसार तोकिएको स्पेशिफिकेशन अनुसार खरिद गरी सो अनुसार गुणस्तर भए नभएको आधिकारिक तहबाट गुणस्तर परीक्षण गर्नु पर्ने व्यवस्था छ । यस पालिका अन्तर्गतका बर्थिङ सेन्टरका लागि यस वर्ष २०० थान खरिद गरी रु.१५८४९० भुक्तानी गरेको छ । साथै खरिद भएका त्यस्ता झोलाहरू तोकिएको स्पेशिफिकेशन अनुसार गुणस्तर भए नभएको आधिकारिक तहबाट परीक्षण गरेको देखिएन । तसर्थ माग र आवश्यकताको वस्तुनिष्ठ आङ्कलन गरी गुणस्तरीय झोला खरिद गर्नुपर्दछ । लामो समय भण्डारण गर्दा सोको गुणस्तरमा ह्रास आउने हुनाले त्यसतर्फ समेत पालिकाले ध्यान दिनुपर्दछ ।																									
८५			आयुर्वेद तर्फ																									
८५.१			स्रोतमा करकट्टी- आयकर ऐन,२०५८ को दफा ८७, ८८ र ८९ मा रकम भुक्तानी गर्दा स्रोतमा कर कट्टी गर्नुपर्ने व्यवस्था छ । पालिकाले निम्नानुसारको पेशकी फर्स्यौटमा कर दाखिला भौचर विना पेशकी फर्स्यौट गरी दिएकोले आयकर ऐन अनुसार लाग्ने कर दाखिला गर्नुपर्ने रु.																									
			<table border="1"> <thead> <tr> <th>गो.भौ.नं</th> <th>पेशकी फर्स्यौट गर्ने</th> <th>वापत</th> <th>रकम</th> <th>करको प्रकार</th> <th>कर रकम</th> </tr> </thead> <tbody> <tr> <td>२१०।२०७९।३।२६</td> <td>नथु सहनी</td> <td>पंचकर्म पुर्व कार्य</td> <td>१०००००</td> <td>अग्रिम कर</td> <td>१५००</td> </tr> <tr> <td>२०९।२०७९।३।२६</td> <td>नथु सहनी</td> <td>नागरिक आरोग्य कार्यक्रम</td> <td>१२००००</td> <td>पारिश्रमिक कर</td> <td>२७००</td> </tr> <tr> <td></td> <td></td> <td></td> <td></td> <td>अग्रिम कर</td> <td>७३५</td> </tr> </tbody> </table>	गो.भौ.नं	पेशकी फर्स्यौट गर्ने	वापत	रकम	करको प्रकार	कर रकम	२१०।२०७९।३।२६	नथु सहनी	पंचकर्म पुर्व कार्य	१०००००	अग्रिम कर	१५००	२०९।२०७९।३।२६	नथु सहनी	नागरिक आरोग्य कार्यक्रम	१२००००	पारिश्रमिक कर	२७००					अग्रिम कर	७३५	४,९३५
गो.भौ.नं	पेशकी फर्स्यौट गर्ने	वापत	रकम	करको प्रकार	कर रकम																							
२१०।२०७९।३।२६	नथु सहनी	पंचकर्म पुर्व कार्य	१०००००	अग्रिम कर	१५००																							
२०९।२०७९।३।२६	नथु सहनी	नागरिक आरोग्य कार्यक्रम	१२००००	पारिश्रमिक कर	२७००																							
				अग्रिम कर	७३५																							

			जम्मा	४९३५																	
८५.२			<p>पारिश्रमिक कर - आयकर ऐन २०५८ को दफा ८७ मा रोजगारी आयमा कर कट्टी गर्ने सम्बन्धी व्यवस्था छ । आर्थिक वर्ष २०७८।७९ मा निम्न कर्मचारीहरूलाई लाग्ने कर कटा नगरेकोले उक्त कर रकम असुल गर्नुपर्ने र.</p> <table border="1"> <thead> <tr> <th>कर्मचारीको नाम</th> <th>कुल बार्षिक आय</th> <th>कर योग्य आय</th> <th>कर रकम</th> </tr> </thead> <tbody> <tr> <td>नथु सहनी</td> <td>७७५६२१</td> <td>१३६१९३</td> <td>१७२३९</td> </tr> <tr> <td>रामनाथ प्रसाद साह</td> <td>७०४२१०</td> <td>७२१४८</td> <td>७२१५</td> </tr> <tr> <td>जम्मा</td> <td></td> <td></td> <td>२४४५४</td> </tr> </tbody> </table>	कर्मचारीको नाम	कुल बार्षिक आय	कर योग्य आय	कर रकम	नथु सहनी	७७५६२१	१३६१९३	१७२३९	रामनाथ प्रसाद साह	७०४२१०	७२१४८	७२१५	जम्मा			२४४५४		२४,४५४
कर्मचारीको नाम	कुल बार्षिक आय	कर योग्य आय	कर रकम																		
नथु सहनी	७७५६२१	१३६१९३	१७२३९																		
रामनाथ प्रसाद साह	७०४२१०	७२१४८	७२१५																		
जम्मा			२४४५४																		
८५.३			<p>पेशकी फर्स्यौट भन्दा पछि बील- आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ५० मा पेशकी दिईएको रकम तोकिएको म्याद भित्र फर्स्यौट गर्नु गराउनु पेशकी लिने दिने दुवै थरिको कर्तव्य हुने उल्लेख छ । पालिकाले गो.भौ.नं.२१०।२०७९।३।२६ बाट पंचकर्म पुर्व कर्म कार्यक्रम वापत नथु सहनीले लिएको पेशकी रु.१००००० पेशकी फर्स्यौट गरीएको छ । पेशकी फर्स्यौटको विल भरपाई परीक्षण गर्दा नथु सहनीले पेशकी फर्स्यौटको लागि निवेदन पेश मिति २०७९।३।१२ गते रहेको देखिन्छ । साथै नास्ता, स्टेशनरी, ब्यानर लगायत अन्य आवश्यक सामाग्रीको विल रु.२०२०० कार्यालयले पेशकी फर्स्यौट गरीसके पछाडीको मिति २०७९।३।२४ को खाजाको विल रु .६००, मिति २०७९।३।१८ को Bandage को वील रु.६००० र मिति २०७९।३।२४ को स्वेदन पाइप खरिदको रु.१३६०० को विल रहेको छ । यसरी कार्यक्रम सम्पन्न भई पेशकी फर्स्यौट प्रयोजनको लागि पेश भएको विल भर्पाई यथार्थपरक हो होइन एकिन गर्नुपर्ने र.</p>		२०,२००																
८५.४			<p>पेशकी फर्स्यौट भन्दा पछि कार्यक्रम - आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ५० मा पेशकी दिईएको रकम तोकिएको म्याद भित्र फर्स्यौट गर्नु गराउनु पेशकी लिने दिने दुवै थरिको कर्तव्य हुने उल्लेख छ । पालिकाले गो.भौ.नं.२०९।२०७९।३।२६ बाट नागरिक आरोग्य कार्यक्रम वापत नथु सहनीले लिएको पेशकी रु.१२०००० पेशकी फर्स्यौट गरीएको छ । पेशकी फर्स्यौटको विल भरपाई परीक्षण गर्दा नथु सहनीले पेशकी फर्स्यौटको लागि निवेदन पेश मिति २०७९।३।३१ गते गरेको र सोलाई प्रमुख प्रशासकीय अधिकृतले समेत सोही दिन तोक लगाएको छ । साथै नास्ता, स्टेशनरी, ब्यानर लगायत अन्य आवश्यक सामाग्रीको विल कार्यालयले पेशकी फर्स्यौट गर्नु भन्दा अगाडीको रहेको छ भने कार्यक्रम संचालन मिति २०७९।३।३० देखि ३१ सम्म रहेको सहभागी भत्ता बुझेको तथा कार्यक्रममा उपस्थित भएको देखिन्छ । यसरी कार्यक्रम संचालन हुनु भन्दा अगाडी विल भरपाई तयार गरी पेशकी फर्स्यौट गरी पछि कार्यक्रम संचालन भएको देखिदा कार्यक्रम यथार्थ रुपमा संचालन भएको हो होइन एकिन गर्नुपर्ने र.</p>		१२०,०००																
८६			पोषण संवेदनशिल कार्यक्रम																		
८६.१			पालिकाले गो.भौ.नं.२१७ बाट पोषण संवेदनशिल कार्यक्रमको लागि पारस राय यादवले लिएको पेशकी रकम रु.१०३२५०० फर्स्यौट गर्दा देखिएका व्यहोराहरु यस प्रकार रहेका छन्																		
८६.२			<p>बिल भर्पाई नपुग - आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को नियम ४०(४) अनुसार पेशकी लिने व्यक्ति वा संस्थाले काम सम्पन्न भएको पन्ध्र दिन भित्र आफुले सम्पन्न गरेको कामको सम्बन्धमा खर्च प्रमाणित गर्ने आवश्यक विल भरपाई र कागजात सहितको प्रतिवेदन सम्बन्धित कार्यालयमा पेश गर्नुपर्ने र प्रतिवेदन प्राप्त भएपछि कार्यालयले आवश्यक जाँचबुझ गरी सात दिनभित्र त्यस्तो पेस्की फर्स्यौट गर्नुपर्ने व्यवस्था छ । कार्यालयले पोषण संवेदनशिल कार्यक्रमको लागि पारस राय यादवले लगेको पेशकी फर्स्यौट गर्दा रु.२०१०९० को विल भरपाई कम भए पनि</p>		२०१,०९०																

			फर्स्यौट गरेकोले कम विल भरपाई बराबरको प्रमाणित कागजात पेश हुनुपर्ने अन्यथा सम्बन्धितबाट असुल हुनुपर्ने रु.																					
८६.३			विल भरपाई - आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को नियम ४०(४) अनुसार पेशकी लिने व्यक्ति वा संस्थाले काम सम्पन्न भएको पन्ध्र दिन भित्र आफुले सम्पन्न गरेको कामको सम्बन्धमा खर्च प्रमाणित गर्ने आवश्यक विल भरपाई र कागजात सहितको प्रतिवेदन सम्बन्धित कार्यालयमा पेश गर्नुपर्ने र प्रतिवेदन प्राप्त भएपछि कार्यालयले आवश्यक जाँचबुझ गरी सात दिनभित्र त्यस्तो पेस्की फर्स्यौट गर्नुपर्ने व्यवस्था छ । पोषण संवेदनशिल कार्यक्रम अन्तर्गत पालिकास्तरीय खाद्य निर्देशन समितिको १ दिने बैठक भत्ता वापत रु.४२५०० खर्च भएकोमा विल भरपाई परिक्षण गर्दा ३५७५० मात्र खर्च भएको देखिएकोले बढी फर्स्यौट भएको रकम रु.६७५० सम्बन्धितबाट असुल गर्नुपर्ने रु.	६,७५०																				
८६.४			खर्चको मापदण्ड - कार्य संचालन निर्देशिका, २०७७ अनुसार कार्यक्रम संचालन गर्दा सहभागीहरूलाई प्रति सहभागी रु.७०० को व्यवस्था गरिएको अवस्थामा कार्यालयबाट संचालन भएको पोषण संवेदनशिल कार्यक्रम अन्तर्गत सुनौलो हजार दिन कार्यक्रममा सहभागी भएका १२ जना सहभागीलाई प्रति दानि १५०० का दरले १ दिनको रु.१८००० भुक्तानी गरेको छ । प्रदेश खर्च मापदण्ड २०७७ अनुसार १२ जनाले १ दिनको प्रति दिन ७०० का दरले रु.८४०० भुक्तानी पाउनुपर्नेमा बढी भुक्तानी रु.९६०० सम्बन्धितबाट असुल गर्नुपर्ने रु.	९,६००																				
८७			पारिश्रमिक कर - आयकर ऐन २०५८ को दफा ८७ मा रोजगारी आयमा कर कट्टी गर्ने सम्बन्धी व्यवस्था छ । आर्थिक वर्ष २०७८।७९ मा निम्न कर्मचारीहरूलाई लाग्ने कर कटा नगरेकोले उक्त कर रकम असुल गर्नुपर्ने रु.	३५,६१२																				
			<table border="1"> <thead> <tr> <th>कर्मचारीको नाम</th> <th>कुल बार्षिक आय</th> <th>कर योग्य आय</th> <th>कर रकम</th> </tr> </thead> <tbody> <tr> <td>नरेश प्रसाद निधि</td> <td>७४०१९४</td> <td>१६२०५०</td> <td>२२४५०</td> </tr> <tr> <td>शशिकान्त कुमार</td> <td>७४०१९५</td> <td>१०२०५१</td> <td>१०४१२</td> </tr> <tr> <td>नरेन्द्र कुमार गुप्ता</td> <td>५७८२७३</td> <td>२७४९७</td> <td>२७५०</td> </tr> <tr> <td>जम्मा</td> <td></td> <td></td> <td>३५६१२</td> </tr> </tbody> </table>	कर्मचारीको नाम	कुल बार्षिक आय	कर योग्य आय	कर रकम	नरेश प्रसाद निधि	७४०१९४	१६२०५०	२२४५०	शशिकान्त कुमार	७४०१९५	१०२०५१	१०४१२	नरेन्द्र कुमार गुप्ता	५७८२७३	२७४९७	२७५०	जम्मा			३५६१२	
कर्मचारीको नाम	कुल बार्षिक आय	कर योग्य आय	कर रकम																					
नरेश प्रसाद निधि	७४०१९४	१६२०५०	२२४५०																					
शशिकान्त कुमार	७४०१९५	१०२०५१	१०४१२																					
नरेन्द्र कुमार गुप्ता	५७८२७३	२७४९७	२७५०																					
जम्मा			३५६१२																					
८८			अनुदान - गाउँपालिकाले कृषि तथा पशु शाखामा अनुदानको लागि कृषक, कृषक समुह, कृषक सहकारी संस्था छनोट तथा मुल्याङ्कन गर्न कार्यविधि तयार गरी सोही बमोजिम लाभग्राही छनोट तथा मुल्याङ्कन गर्ने कार्यहरू गर्नुपर्दछ । गाउँपालिकाले अनुदान कार्यक्रम संचालन गरेकोमा कार्यविधि तयार नगरी लाभग्राही छनोट, कामको मुल्याङ्कन लगायत कार्य नगरी खर्च गरेको छ । कार्यविधि तयार नगरी कृषक छनोट गर्दा वास्तविक लाभग्राही छनोट भई लाभान्वित भए नभएको एकिन हुन सकेन । पालिकाले मकै बालीको साना व्यवसायिक कृषि उत्पादन विकास केन्द्र कार्यक्रमको लागि भौचर नं ८७ मिति २०७९।१।१६ बाट एक कृषि सहकारीलाई रु ११,६८,०१२ अनुदान दिएको छ । गाउँपालिकाले कार्यविधि निर्माण गरी लाभग्राही छनोट, मुल्याङ्कन, खर्च सम्बन्धी सम्पूर्ण कार्यविधि अनुसार गरी खर्च प्रभावकारी मितव्ययी तथा पारदर्शी गर्ने तर्फ ध्यान दिनुपर्ने देखिन्छ ।																					
८९			प्रधानमन्त्री रोजगार कार्यक्रम																					
८९.१			स्थानीयतहमा सूचीकृत बेरोजगार व्यक्तिलाई न्यूनतम रोजगारीको प्रत्याभूत गराउन एवम् सामूदायिक पूर्वाधारहरूको विकास मार्फत नागरिकको जीवनयापनमा सुधार ल्याउने उद्देश्यले स्थानीयतह भित्र प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनमा रहेको छ । यस कार्यक्रम व्यवस्थित रूपमा सञ्चालनका लागि प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका, २०७५ तयार गरेको छ । यस कार्यक्रम अन्तर्गत पालिका अन्तर्गत ८ वडामा ४६ योजना सञ्चालन गरी यस वर्ष ९७ जनालाई औसत ८१ दिनले ७८३१ दिन रोजगारी उपलब्ध गराई रु.४५१८४८७ श्रमिक ज्याला खर्च गरेको छ । पालिकाका नियमित योजना र प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतका योजना छनोट गर्दा योजना छनोटको आधार नखुलाएकोले दोहोरो परे																					

		नपरेको सम्बन्धमा स्पष्ट हुन सकिएन । योजनामा दोहोरो नहुने गरी योजना छनौट गरी कार्यान्वयन गर्नुपर्दछ । उक्त खर्चवाट लक्षित वर्गमा अल्पकालीन रोजगारी सृजना भए तापनि कामको दीगोपना तथा दीर्घकालीन रोजगारी सिर्जना भएको देखिंदैन । तसर्थ कार्यक्रम सञ्चालन निर्देशिका बमोजिम व्यवस्थित तवरले कार्य सञ्चालन गर्नुपर्दछ ।																																																																																																																															
८९.२		<p>फरक नम्सको प्रयोग - Clearance work of Grass, Vegetation, Debris from drain कार्य गर्न प्रति घनमिटर ०.०४ Unskilled ज्यामी लाग्ने र Earthwork in Excavation and clearance of debris from drain कार्यमा प्रति घनमिटर ०.५ Unskilled ज्यामी लाग्ने भनी दर विश्लेषण गरिएकोमा भुक्तानी गर्दा दर विश्लेषण अनुसार भुक्तानी नगरी बढी कामदार संख्या राखी रु.५७७ का दरले भुक्तानी गर्दा बढी व्ययभार पर्न गएको रु.</p> <table border="1"> <thead> <tr> <th>योजनाको नाम</th> <th>गो.भौ.नं.</th> <th>कार्य परिमाण</th> <th>दर</th> <th>हुनुपर्ने दर</th> <th>बढी दर</th> <th>भुक्तानी रकम</th> <th>भुक्तानी हुनुपर्ने रकम</th> <th>बढी भुक्तानी भएको रकम</th> </tr> </thead> <tbody> <tr> <td>सिद्धार्थको लागि गोईराही कुलो मर्मत तथा संभार</td> <td>७१</td> <td>४५००</td> <td>१९५</td> <td>१८०</td> <td>१५</td> <td>११२५१५</td> <td>१०३८६०</td> <td>८६५५</td> </tr> <tr> <td>मेहताको पोखरी देखि स्कुल सम्म कुलो मर्मत तथा संभार</td> <td>७१</td> <td>१२५८.२</td> <td>६८९</td> <td>६२९.१</td> <td>६०</td> <td>३९७५५३</td> <td>३६२९९१</td> <td>३४५६२</td> </tr> <tr> <td>नाला सरसफाई तथा व्यवस्थापन</td> <td>७१</td> <td>२६७</td> <td>१४३</td> <td>१३३.५</td> <td>१०</td> <td>८२५११</td> <td>७७०३०</td> <td>५४८२</td> </tr> <tr> <td>टेडाकट्टी रुपौलिया र विर्तामा स्कुलको मैदानको मर्मत संभार</td> <td>७२</td> <td>४८००</td> <td>२०४</td> <td>१९२</td> <td>१२</td> <td>११७७०८</td> <td>११०७८४</td> <td>६९२४</td> </tr> <tr> <td>रुपौलिया कुलो मर्मत तथा संभार</td> <td>७२</td> <td>९३४०</td> <td>३९६</td> <td>३७३.६</td> <td>२२</td> <td>२२८४९२</td> <td>२१५५६७</td> <td>१२९२५</td> </tr> <tr> <td>विर्ता कुलो मर्मत तथा संभार</td> <td>७२</td> <td>५३३.२५</td> <td>२७६</td> <td>२६६.६३</td> <td>९</td> <td>१५९२५२</td> <td>१५३८४६</td> <td>५४०६</td> </tr> <tr> <td>इनर्वामालको कब्रस्थान सरसफाई व्यवस्थापन</td> <td>७३</td> <td>६६६०</td> <td>२७६</td> <td>२६६.४</td> <td>१०</td> <td>१५९२५२</td> <td>१५३७१३</td> <td>५५३९</td> </tr> <tr> <td>हरनियहया र इनर्वामालको नाला सरसफाई व्यवस्थापन</td> <td>७३</td> <td>३१९</td> <td>१६८</td> <td>१५९.५</td> <td>९</td> <td>९६९३६</td> <td>९२०३२</td> <td>४९०५</td> </tr> <tr> <td>इनर्वामाल देखि देवापुर टेटासम्म कुलो मर्मत तथा संभार</td> <td>७३</td> <td>७४६०</td> <td>३२४</td> <td>२९८.४</td> <td>२६</td> <td>१८६९४८</td> <td>१७२१७७</td> <td>१४७७१</td> </tr> <tr> <td>इनर्वामाल सानो तोल देखि बोहा सम्म सडक मर्मत तथा संभार</td> <td>७३</td> <td>३६०</td> <td>१९२</td> <td>१८०</td> <td>१२</td> <td>११०७८४</td> <td>१०३८६०</td> <td>६९२४</td> </tr> <tr> <td>लालबाबु यादवको घर देखि सपहिमाई सम्म सडक मर्मत संभार</td> <td>७६</td> <td>५२२</td> <td>२८०</td> <td>२६१</td> <td>१९</td> <td>१६१५६०</td> <td>१५०५९७</td> <td>१०९६३</td> </tr> <tr> <td>पटर्वा गाउँको नालाको सरसाई</td> <td>७६</td> <td>२१८</td> <td>११२</td> <td>१०९</td> <td>३</td> <td>६४६२४</td> <td>६२८९३</td> <td>१७३१</td> </tr> <tr> <td>श्री ने.रा.मा.वि. पटर्वा खेल मैदान मर्मत संभार</td> <td>७६</td> <td>३४२०</td> <td>१४०</td> <td>१३६.८</td> <td>३</td> <td>८०७८०</td> <td>७८९३४</td> <td>१८४६</td> </tr> </tbody> </table>	योजनाको नाम	गो.भौ.नं.	कार्य परिमाण	दर	हुनुपर्ने दर	बढी दर	भुक्तानी रकम	भुक्तानी हुनुपर्ने रकम	बढी भुक्तानी भएको रकम	सिद्धार्थको लागि गोईराही कुलो मर्मत तथा संभार	७१	४५००	१९५	१८०	१५	११२५१५	१०३८६०	८६५५	मेहताको पोखरी देखि स्कुल सम्म कुलो मर्मत तथा संभार	७१	१२५८.२	६८९	६२९.१	६०	३९७५५३	३६२९९१	३४५६२	नाला सरसफाई तथा व्यवस्थापन	७१	२६७	१४३	१३३.५	१०	८२५११	७७०३०	५४८२	टेडाकट्टी रुपौलिया र विर्तामा स्कुलको मैदानको मर्मत संभार	७२	४८००	२०४	१९२	१२	११७७०८	११०७८४	६९२४	रुपौलिया कुलो मर्मत तथा संभार	७२	९३४०	३९६	३७३.६	२२	२२८४९२	२१५५६७	१२९२५	विर्ता कुलो मर्मत तथा संभार	७२	५३३.२५	२७६	२६६.६३	९	१५९२५२	१५३८४६	५४०६	इनर्वामालको कब्रस्थान सरसफाई व्यवस्थापन	७३	६६६०	२७६	२६६.४	१०	१५९२५२	१५३७१३	५५३९	हरनियहया र इनर्वामालको नाला सरसफाई व्यवस्थापन	७३	३१९	१६८	१५९.५	९	९६९३६	९२०३२	४९०५	इनर्वामाल देखि देवापुर टेटासम्म कुलो मर्मत तथा संभार	७३	७४६०	३२४	२९८.४	२६	१८६९४८	१७२१७७	१४७७१	इनर्वामाल सानो तोल देखि बोहा सम्म सडक मर्मत तथा संभार	७३	३६०	१९२	१८०	१२	११०७८४	१०३८६०	६९२४	लालबाबु यादवको घर देखि सपहिमाई सम्म सडक मर्मत संभार	७६	५२२	२८०	२६१	१९	१६१५६०	१५०५९७	१०९६३	पटर्वा गाउँको नालाको सरसाई	७६	२१८	११२	१०९	३	६४६२४	६२८९३	१७३१	श्री ने.रा.मा.वि. पटर्वा खेल मैदान मर्मत संभार	७६	३४२०	१४०	१३६.८	३	८०७८०	७८९३४	१८४६	४७०,१९१
योजनाको नाम	गो.भौ.नं.	कार्य परिमाण	दर	हुनुपर्ने दर	बढी दर	भुक्तानी रकम	भुक्तानी हुनुपर्ने रकम	बढी भुक्तानी भएको रकम																																																																																																																									
सिद्धार्थको लागि गोईराही कुलो मर्मत तथा संभार	७१	४५००	१९५	१८०	१५	११२५१५	१०३८६०	८६५५																																																																																																																									
मेहताको पोखरी देखि स्कुल सम्म कुलो मर्मत तथा संभार	७१	१२५८.२	६८९	६२९.१	६०	३९७५५३	३६२९९१	३४५६२																																																																																																																									
नाला सरसफाई तथा व्यवस्थापन	७१	२६७	१४३	१३३.५	१०	८२५११	७७०३०	५४८२																																																																																																																									
टेडाकट्टी रुपौलिया र विर्तामा स्कुलको मैदानको मर्मत संभार	७२	४८००	२०४	१९२	१२	११७७०८	११०७८४	६९२४																																																																																																																									
रुपौलिया कुलो मर्मत तथा संभार	७२	९३४०	३९६	३७३.६	२२	२२८४९२	२१५५६७	१२९२५																																																																																																																									
विर्ता कुलो मर्मत तथा संभार	७२	५३३.२५	२७६	२६६.६३	९	१५९२५२	१५३८४६	५४०६																																																																																																																									
इनर्वामालको कब्रस्थान सरसफाई व्यवस्थापन	७३	६६६०	२७६	२६६.४	१०	१५९२५२	१५३७१३	५५३९																																																																																																																									
हरनियहया र इनर्वामालको नाला सरसफाई व्यवस्थापन	७३	३१९	१६८	१५९.५	९	९६९३६	९२०३२	४९०५																																																																																																																									
इनर्वामाल देखि देवापुर टेटासम्म कुलो मर्मत तथा संभार	७३	७४६०	३२४	२९८.४	२६	१८६९४८	१७२१७७	१४७७१																																																																																																																									
इनर्वामाल सानो तोल देखि बोहा सम्म सडक मर्मत तथा संभार	७३	३६०	१९२	१८०	१२	११०७८४	१०३८६०	६९२४																																																																																																																									
लालबाबु यादवको घर देखि सपहिमाई सम्म सडक मर्मत संभार	७६	५२२	२८०	२६१	१९	१६१५६०	१५०५९७	१०९६३																																																																																																																									
पटर्वा गाउँको नालाको सरसाई	७६	२१८	११२	१०९	३	६४६२४	६२८९३	१७३१																																																																																																																									
श्री ने.रा.मा.वि. पटर्वा खेल मैदान मर्मत संभार	७६	३४२०	१४०	१३६.८	३	८०७८०	७८९३४	१८४६																																																																																																																									

			तामागढी सडक देखि रहमान अंसारी खेत सम्म कुलो मर्मत संभार	७६	७७१.७५	४२०	३८५.८८	३४	२४२३४०	२२२६५३	१९६८७																																																		
			बाबुलाव पटेलको बाँसको अस्मसान घाट्टसम्म सडक मर्मत संभार	७६	४४७.१२	२३८	२२३.५६	१४	१३७३२६	१२८९९४	८३३२																																																		
			बतरा मन्दिर देखि गरुरवा सम्म सडक मर्मत संभार	८२	५७३.३	३२४	२८६.६५	३७	१८६९४८	१६५३९७	२१५५१																																																		
			कोतवालीमा नालको सरसफाई	८३	८१०	४४४	४०५	३९	२५६१८८	२३३६८५	२२५०३																																																		
			कोतवालीमा बाटोको सरसफाई	८३	३६७२	१५६	१४६.८८	९	९००१२	८४७५०	५२६२																																																		
			धावाटोलमा नालाको सरसफाई	८३	५८५	३६०	२९२.५	६८	२०७७२०	१६८७७३	३८९४८																																																		
			कोतवाली बेहा नमुनिया टोलको नाला सरसफाई तथा व्यवस्थापन	१३२	८९२.८	४४०	३५.७१	४०४	२५३८८०	२०६०५	२३३२७५																																																		
			जम्मा								४७०१९१																																																		
८९.३			<p>कार्य सम्पन्न प्रतिवेदन - सार्वजनिक खरिद नियमावली २०६४ को नियम १२३ बमोजिम वास्तविक कार्य सम्पादनको आधारमा प्राविधिक नाप जाँच गरी विल र विजकको भुक्तानी गर्नुपर्ने व्यवस्था छ । गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत संचालन भएको योजनाहरूको कार्य सम्पन्न भएको भनी प्राविधिकले कार्य सम्पन्न प्रतिवेदन तयार गरेको पाइएन । तसर्थ कार्य सम्पन्न प्रतिवेदन तयार गर्नुपर्दछ ।</p> <table border="1"> <thead> <tr> <th>योजनाको नाम</th> <th>गो.भौ.नं.</th> <th>कार्य परिमाण</th> <th>कामदर संख्या</th> <th>भुक्तानी रकम</th> </tr> </thead> <tbody> <tr> <td>सिद्धार्थको लागि गोईराही कुलो मर्मत तथा संभार</td> <td>७१</td> <td>४५००</td> <td>१९५</td> <td>११२५१५</td> </tr> <tr> <td>मेहताको पोखरी देखि स्कुल सम्म कुलो मर्मत तथा संभार</td> <td>७१</td> <td>१२५८.२</td> <td>६८९</td> <td>३९७५५३</td> </tr> <tr> <td>नाला सरसफाई तथा व्यवस्थापन</td> <td>७१</td> <td>२६७</td> <td>१४३</td> <td>८२५११</td> </tr> <tr> <td>टेडाकट्टी रुपौलिया र विर्तामा स्कुलको मैदानको मर्मत संभार</td> <td>७२</td> <td>४८००</td> <td>२०४</td> <td>११७७०८</td> </tr> <tr> <td>रुपौलिया कुलो मर्मत तथा संभार</td> <td>७२</td> <td>९३४०</td> <td>३९६</td> <td>२२८४९२</td> </tr> <tr> <td>कालो पिच देखि इमली जाने बाटो मर्मत तथा संभार</td> <td>७२</td> <td>१७०</td> <td>८४</td> <td>४८४६८</td> </tr> <tr> <td>विर्ता कुलो मर्मत तथा संभार</td> <td>७२</td> <td>५३३.२५</td> <td>२७६</td> <td>१५९२५२</td> </tr> <tr> <td>इनर्वामालको कब्रस्थान सरसफाई व्यवस्थापन</td> <td>७३</td> <td>६६६०</td> <td>२७६</td> <td>१५९२५२</td> </tr> <tr> <td>हरनियह्या र इनर्वामालको नाला सरसफाई व्यवस्थापन</td> <td>७३</td> <td>३१९</td> <td>१६८</td> <td>९६९३६</td> </tr> </tbody> </table>									योजनाको नाम	गो.भौ.नं.	कार्य परिमाण	कामदर संख्या	भुक्तानी रकम	सिद्धार्थको लागि गोईराही कुलो मर्मत तथा संभार	७१	४५००	१९५	११२५१५	मेहताको पोखरी देखि स्कुल सम्म कुलो मर्मत तथा संभार	७१	१२५८.२	६८९	३९७५५३	नाला सरसफाई तथा व्यवस्थापन	७१	२६७	१४३	८२५११	टेडाकट्टी रुपौलिया र विर्तामा स्कुलको मैदानको मर्मत संभार	७२	४८००	२०४	११७७०८	रुपौलिया कुलो मर्मत तथा संभार	७२	९३४०	३९६	२२८४९२	कालो पिच देखि इमली जाने बाटो मर्मत तथा संभार	७२	१७०	८४	४८४६८	विर्ता कुलो मर्मत तथा संभार	७२	५३३.२५	२७६	१५९२५२	इनर्वामालको कब्रस्थान सरसफाई व्यवस्थापन	७३	६६६०	२७६	१५९२५२	हरनियह्या र इनर्वामालको नाला सरसफाई व्यवस्थापन	७३	३१९	१६८	९६९३६
योजनाको नाम	गो.भौ.नं.	कार्य परिमाण	कामदर संख्या	भुक्तानी रकम																																																									
सिद्धार्थको लागि गोईराही कुलो मर्मत तथा संभार	७१	४५००	१९५	११२५१५																																																									
मेहताको पोखरी देखि स्कुल सम्म कुलो मर्मत तथा संभार	७१	१२५८.२	६८९	३९७५५३																																																									
नाला सरसफाई तथा व्यवस्थापन	७१	२६७	१४३	८२५११																																																									
टेडाकट्टी रुपौलिया र विर्तामा स्कुलको मैदानको मर्मत संभार	७२	४८००	२०४	११७७०८																																																									
रुपौलिया कुलो मर्मत तथा संभार	७२	९३४०	३९६	२२८४९२																																																									
कालो पिच देखि इमली जाने बाटो मर्मत तथा संभार	७२	१७०	८४	४८४६८																																																									
विर्ता कुलो मर्मत तथा संभार	७२	५३३.२५	२७६	१५९२५२																																																									
इनर्वामालको कब्रस्थान सरसफाई व्यवस्थापन	७३	६६६०	२७६	१५९२५२																																																									
हरनियह्या र इनर्वामालको नाला सरसफाई व्यवस्थापन	७३	३१९	१६८	९६९३६																																																									

			इनर्वामाल देखि देवापुर टेटासम्म कुलो मर्मत तथा संभार	७३	७४६०	३२४	१८६९४८			
			इनर्वामाल सानो तोल देखि बोहा सम्म सडक मर्मत तथा संभार	७३	३६०	१९२	११०७८४			
			लालबाबु यादवको घर देखि सपहिमाई सम्म सडक मर्मत संभार	७६	५२२	२८०	१६१५६०			
			पटर्वा गाउँको नालाको सरसाई	७६	२१८	११२	६४६२४			
			श्री ने.रा.मा.वि. पटर्वा खेल मैदान मर्मत संभार	७६	३४२०	१४०	८०७८०			
			तामागढी सडक देखि रहमान अंसारी खेत सम्म कुलो मर्मत संभार	७६	७७१.७५	४२०	२४२३४०			
			बाबुलाव पटेलको बाँसको अस्मसान घाट्टसम्म सडक मर्मत संभार	७६	४४७.१२	२३८	१३७३२६			
			सुकुम्वासी टोल देखि पोखरी सम्म सडक निर्माण तथा मर्मत संभार	८२	२३४	१०८	६२३१६			
			बतरा मन्दिर देखि गरुरवा सम्म सडक मर्मत संभार	८२	१०६.४७	४८	२७६९६			
			जैसीलालको घर देखि मलाही सम्म कुलो मर्मत तथा संभार	८२	९६००	३८४	२२१५६८			
			बतरा मन्दिर देखि गरुरवा सम्म सडक मर्मत संभार	८२	५७३.३	३२४	१८६९४८			
			कोतवालीमा नालको सरसफाई	८३	८१०	४४४	२५६१८८			
			कोतवालीमा बाटोको सरसफाई	८३	३६७२	१५६	९००१२			
			धावाटोलमा नालाको सरसफाई	८३	५८५	३६०	२०७७२०			
			च्युटाहामा कुलोको मर्मत तथा संभार	८८	२०२७.२५	९९०	५७१२३०			
			कोतवाली बेहा नमुनिया टोलको नाला सरसफाई तथा व्यवस्थापन	१३२	८९२.८	४४०	२५३८८०			
			कोतवाली देखि टेटा सम्म सडक मर्मत तथा संभार	१३२	३६२.८८	१६५	९५२०५			
			बोहा देखि टेटा सम्म सडक मर्मत तथा संभार	१३२	५७६	२७५	१५८६७५			
			जम्मा				४५१८४८७			
९०			पारिश्रमिक कर - आयकर ऐन २०५८ को दफा ८७ मा रोजगारी आयमा कर कट्टी गर्ने सम्बन्धी व्यवस्था छ । आर्थिक वर्ष २०७८।७९ मा निम्न कर्मचारीहरूलाई लाग्ने कर कटा नगरेकोले उक्त कर रकम असुल गर्नुपर्ने रु.							
			कर्मचारीको नाम	कुल वार्षिक आय	कर योग्य आय	कर रकम				
			पप्पु प्रसाद जयसवाल	५०३८७०	५३८७०	५३८७				

९१			लघु उद्यम विकास कार्यक्रम																																																				
९१.१			सीप विकास तालिम- गरिवी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम सञ्चालन निर्देशिका, २०७७ को बुँदा २८ मा उद्यमशीलता विकास तालिम लिएका सहभागीहरू मध्येबाट व्यावसायिक योजना, उद्यमीको प्रकृति अनुसार विभिन्न समूहमा आबद्ध गरी सीप विकास तालिम सञ्चालन गर्नु पर्ने व्यवस्था छ । गाउँपालिकाका सीप विकास तालिम (साबुन, सरफ, दालमोट र भुजिया बनाउने लगायतका) मा रु.१२८०१२५ खर्च छ । गाउँपालिकाले उद्यमशीलता विकास तालिम लिएका र जेसीएमआईएस सफ्टवेयर तथ्याङ्क अद्यावधिक भएका व्यक्तिहरू समावेश गरी तालिम सञ्चालन गर्नुपर्दछ ।																																																				
९१.२			प्रविधि हस्तान्तरण - गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम सञ्चालन निर्देशिका, २०७७ को दफा ४१ (३) मा दफा ४० बमोजिम प्रविधि हस्तान्तरण गर्दा कार्यक्रमको लागि विनियोजित रकमको परिधिभित्र रही आवश्यकता विश्लेषण गरी शाखाको सिफारिशको आधारमा कुल रकममा कार्यालयले प्रविधि प्राप्त गर्ने उद्यमीबाट आपूर्तिकर्ताले कबोल गरेको अङ्कको २० प्रतिशत रकम जम्मा गर्न लगाई बढीमा ८० प्रतिशत रकममा मात्र कार्यालयले आपूर्तिकर्तालाई भुक्तानी गर्नु पर्ने व्यवस्था छ। पालिकाले देहाय अनुसार प्रविधि हस्तान्तरण गर्दा २० प्रतिशतले हुन आउने रु.२८००० असुल हुन बाकी देखिन्छ। निर्देशिका अनुसार गाउँपालिकाबाट ८० प्रतिशत भुक्तानी गर्नु पर्नेमा शत प्रतिशत भुक्तानी भएकोले २० प्रतिशत रकम सम्बन्धित लघु उद्यमीबाट असुल गरी सङ्घीय सञ्चितकोष दाखिला गर्नुपर्ने रु.	२८,०००																																																			
९२			गरिवसँग विशेश्वर कार्यक्रम - प्रदेश खर्च मापदण्ड, २०७७ अनुसार कार्यक्रम संचालन गर्दा प्रशिक्षक वापत आन्तरिक स्रोत व्यक्ति भएको कार्यपत्र वापत रु.१०००, सहाभागी वापत रु.७००, प्रतिवेदन वापत एक दिनको रु.१००० र एक दिन भन्दा बढि भएकोमा थप दिनकव रु.५०० का दरले ३००० नबढ्ने गरी र सहजकर्ता वापत रु.४०० रकम दिन मिल्ने व्यवस्था गरिएको छ । तर गाउँपालिकाले गोश्वारा भौचर नम्बर १३।२०७९।३।२१ बाट बेमौसमी तरकारी खेती वापत रु.२५०००० खर्च गरे वापत महेन्द्र गिरी सन्यासीलाई भुक्तानी गर्दा प्रदेश खर्च मापदण्डले व्यवस्था गरेको भन्दा बढी दरमा भुक्तानी गरी व्ययभार पारेको रु	९,७००																																																			
			<table border="1"> <thead> <tr> <th>गो.भौ.नं.</th> <th>वापत</th> <th>भुक्तानी पाउनेको नाम</th> <th>भुक्तानी भएको</th> <th>भुक्तानी हुनुपर्ने</th> <th>बढी भुक्तानी रकम</th> </tr> </thead> <tbody> <tr> <td rowspan="2">१३</td> <td rowspan="2">प्रशिक्षण</td> <td rowspan="2">रामनाथ प्रसाद पटेल</td> <td>२५००</td> <td>१०००</td> <td>१२७५</td> </tr> <tr> <td>२५००</td> <td>१०००</td> <td>१२७५</td> </tr> <tr> <td></td> <td>इन्धन खर्च</td> <td></td> <td>१०००</td> <td>०</td> <td>१०००</td> </tr> <tr> <td></td> <td>इन्धन खर्च</td> <td></td> <td>१०००</td> <td>०</td> <td>१०००</td> </tr> <tr> <td></td> <td>सहभागी भत्ता</td> <td>१० जनाको</td> <td>१००००</td> <td>७०००</td> <td>२२५०</td> </tr> <tr> <td></td> <td>प्रतिवेदन वापत</td> <td>राम एकवाल राम</td> <td>३०००</td> <td>१०००</td> <td>१७००</td> </tr> <tr> <td></td> <td>सहजकर्ता</td> <td>महेन्द्र गिरी सन्यासी</td> <td>२०००</td> <td>४००</td> <td>१२००</td> </tr> <tr> <td colspan="5">जम्मा</td> <td>९७००</td> </tr> </tbody> </table>	गो.भौ.नं.	वापत	भुक्तानी पाउनेको नाम	भुक्तानी भएको	भुक्तानी हुनुपर्ने	बढी भुक्तानी रकम	१३	प्रशिक्षण	रामनाथ प्रसाद पटेल	२५००	१०००	१२७५	२५००	१०००	१२७५		इन्धन खर्च		१०००	०	१०००		इन्धन खर्च		१०००	०	१०००		सहभागी भत्ता	१० जनाको	१००००	७०००	२२५०		प्रतिवेदन वापत	राम एकवाल राम	३०००	१०००	१७००		सहजकर्ता	महेन्द्र गिरी सन्यासी	२०००	४००	१२००	जम्मा					९७००	
गो.भौ.नं.	वापत	भुक्तानी पाउनेको नाम	भुक्तानी भएको	भुक्तानी हुनुपर्ने	बढी भुक्तानी रकम																																																		
१३	प्रशिक्षण	रामनाथ प्रसाद पटेल	२५००	१०००	१२७५																																																		
			२५००	१०००	१२७५																																																		
	इन्धन खर्च		१०००	०	१०००																																																		
	इन्धन खर्च		१०००	०	१०००																																																		
	सहभागी भत्ता	१० जनाको	१००००	७०००	२२५०																																																		
	प्रतिवेदन वापत	राम एकवाल राम	३०००	१०००	१७००																																																		
	सहजकर्ता	महेन्द्र गिरी सन्यासी	२०००	४००	१२००																																																		
जम्मा					९७००																																																		
९३			प्रकोप व्यवस्थापन कोष																																																				

९३.१			<p>आर्थिक सहायता - कुनै व्यक्ति तथा संस्थालाई आर्थिक सहायता उपलब्ध गराउने व्यवस्था स्थानिय सरकार संचालन ऐन, २०७४ मा व्यवस्था भएको देखिदैन । गाउँपालिकाले आर्थिक सहायता स्वरूप यस वर्ष प्रकोप व्यवस्थापन कोषबाट रु.२०८००० खर्च गरेको छ । आर्थिक सहायता दिनुको कारण खुल्ने पर्याप्त कागजात समेत संलग्न गरेको देखिदैन । उल्लिखित कमजोरीमा सुधार गर्दै यस्तो खर्चलाई निश्चित विधि र मापदण्डको बिकास गरी नियन्त्रण र प्रतिफलमुखी बनाउनुपर्दछ ।</p>																				
९३.२			<p>सर्जिकल सामाग्री खरिद - कोभिड १९ रोकथाम व्यवस्थापन तथा नियन्त्रणका लागि पालिकाले एक ट्रेडर्सबाट रु.४९८३३० बराबरको औषधी तथा सर्जिकल सामान खरिद गरी भौचर नं ३२ मिति २०७९।२।१९ बाट भुक्तानी दिएको पाइयो । खरिद गरिएको औषधी तथा सर्जिकल सामान जिन्सी आम्दानी बाँधेको तथा खर्च भएको नदेखिदा आम्दानी बाँधेको, खर्च तथा मौज्दातमा रहेको प्रमाण पेश हुनुपर्दछ ।</p>																				
९४			<p>श्रेस्ता पेश नभएको - आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ३६ मा लेखापरीक्षणको क्रममा कारोबारको लेखा तथा विवरण पेश गर्नुपर्ने सम्बन्धित पदाधिकारी तथा जिम्मेवार व्यक्तिको कर्तव्य हुने उल्लेख छ । निम्नानुसार खर्चको श्रेस्ता पेश हुनुपर्ने रु</p> <table border="1"> <thead> <tr> <th>गो.भौ.नं.</th> <th>वापत</th> <th>रकम</th> </tr> </thead> <tbody> <tr> <td>२१५।२०७९।३।२६</td> <td>संलग्न विल भरपाई तथा कार्यालय प्रमुखको तोकादेश अनुसार कार्यक्रम संचालन वापत लिएको पेशकी फर्स्यौट</td> <td>२०००००</td> </tr> <tr> <td>२१८।२०७९।३।२६</td> <td>संलग्न विल भरपाई तथा कार्यालय प्रमुखको तोकादेश अनुसार कार्यक्रम संचालन वापत लिएको पेशकी फर्स्यौट</td> <td>५०००००</td> </tr> <tr> <td>२०४।</td> <td>संलग्न विल भरपाई तथा कार्यालय प्रमुखको तोकादेश अनुसार भुक्तानी गरिएको</td> <td>६४०००</td> </tr> <tr> <td colspan="2">जम्मा</td> <td>७६४०००</td> </tr> </tbody> </table>					गो.भौ.नं.	वापत	रकम	२१५।२०७९।३।२६	संलग्न विल भरपाई तथा कार्यालय प्रमुखको तोकादेश अनुसार कार्यक्रम संचालन वापत लिएको पेशकी फर्स्यौट	२०००००	२१८।२०७९।३।२६	संलग्न विल भरपाई तथा कार्यालय प्रमुखको तोकादेश अनुसार कार्यक्रम संचालन वापत लिएको पेशकी फर्स्यौट	५०००००	२०४।	संलग्न विल भरपाई तथा कार्यालय प्रमुखको तोकादेश अनुसार भुक्तानी गरिएको	६४०००	जम्मा		७६४०००	७६४,०००
गो.भौ.नं.	वापत	रकम																					
२१५।२०७९।३।२६	संलग्न विल भरपाई तथा कार्यालय प्रमुखको तोकादेश अनुसार कार्यक्रम संचालन वापत लिएको पेशकी फर्स्यौट	२०००००																					
२१८।२०७९।३।२६	संलग्न विल भरपाई तथा कार्यालय प्रमुखको तोकादेश अनुसार कार्यक्रम संचालन वापत लिएको पेशकी फर्स्यौट	५०००००																					
२०४।	संलग्न विल भरपाई तथा कार्यालय प्रमुखको तोकादेश अनुसार भुक्तानी गरिएको	६४०००																					
जम्मा		७६४०००																					
९५			<p>वील तथा भरपाई - आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३९(५) मा सरकारी रकम खर्च लेखदा वील भरपाई तथा आवश्यक कागजात संलग्न गरी मात्र खर्च लेख्नुपर्ने व्यवस्था छ । गाउँपालिकाले निम्न फर्म, व्यक्ति तथा संघसस्थालाई भुक्तानी गर्दा कैफियतमा उल्लेख भए बमोजिमको वील तथा भरपाई संलग्न नगरेकोले वील भरपाई संलग्न गर्नुपर्ने रु.</p> <table border="1"> <thead> <tr> <th>गो.भौ.नं.</th> <th>भुक्तानी पाउनेको नाम</th> <th>वापत</th> <th>रकम</th> <th>कैफियत</th> </tr> </thead> <tbody> <tr> <td>२०२।२०७९।३।२५</td> <td>ज्यू भुमिका प्रिन्टिङ्ग प्रेस</td> <td>ब्यानर वापत भुक्तानी</td> <td>१५००००</td> <td>१०० थान प्रति थान रु.१५०० को ब्यानर खरिद तथा कुन प्रयोजन वा कार्यक्रमका लागि खरिद गरिएको नखुलेको</td> </tr> </tbody> </table>					गो.भौ.नं.	भुक्तानी पाउनेको नाम	वापत	रकम	कैफियत	२०२।२०७९।३।२५	ज्यू भुमिका प्रिन्टिङ्ग प्रेस	ब्यानर वापत भुक्तानी	१५००००	१०० थान प्रति थान रु.१५०० को ब्यानर खरिद तथा कुन प्रयोजन वा कार्यक्रमका लागि खरिद गरिएको नखुलेको	१५०,०००					
गो.भौ.नं.	भुक्तानी पाउनेको नाम	वापत	रकम	कैफियत																			
२०२।२०७९।३।२५	ज्यू भुमिका प्रिन्टिङ्ग प्रेस	ब्यानर वापत भुक्तानी	१५००००	१०० थान प्रति थान रु.१५०० को ब्यानर खरिद तथा कुन प्रयोजन वा कार्यक्रमका लागि खरिद गरिएको नखुलेको																			
९६			<p>सामाजिक सुरक्षा कार्यक्रम - सामाजिक सुरक्षा कार्यक्रम संचालन तर्फ ८ वटा वडाका लागि लाभग्राहिको खातामा भत्ता रकम जम्मा गर्न सिद्धार्थ वैकलाई चार त्रैमासिकको जम्मा रु.९,५१,३८,६८१ बैकमा निकास भई लेखापरीक्षणको अवधिसम्म जम्मा खर्च रु.९,११,७२,८०८ वितरण भई बैकले वितरण गर्न बाँकी रकम रु.३९,६५,८७३ रहेकोमा देखिएका व्यहोरा निम्न छन्:</p>																				
९७			<p>लगत कट्टा - सामाजिक सुरक्षा कार्यक्रम संचालन कार्यविधि २०७७ को दफा ११ अनुसार कुनै लाभग्राहिको मृत्यु भएमा, एकल महिला लाभग्राहिले विवाह गरेमा, वा ऐन, नियमावली तथा कार्यविधि बमोजिम लगत कट्टा हुनुपर्ने लाभग्राहिको हकवाला वा प्रचलित कानून बमोजिमका सुचकले सम्बन्धित स्थानीय तहको वडा कार्यालयमा त्यस्तो घटना भएको ३५ दिनभित्र घटना दर्ता गराउनु पर्दछ । यसरी घटना दर्ता गर्दा लाभग्राही विवरण समेत अद्यावधिक गरी लगत कट्टा गर्नु पर्दछ । कुनै लाभग्राहिका प्रचलित कानून बमोजिमका सुचकले घटना दर्ता नगराएको अवस्थामा पनि स्थानीय तहका वडा अध्यक्ष, वडा सदस्य वा वडा सचिव वा कार्यरत कर्मचारीले घटना भएको जानकारी कुनै स्रोतबाट पाएमा आवश्यक सत्य तथ्य बुझी वडा</p>																				

		कार्यालयले लाभग्राहीको लगत कट्टा गर्नुपर्नेछ । यसरी लगत कट्टा गर्दा स्थानीय तहलाई जानकारी गराई लगत अद्यावधिक गर्नुपर्ने व्यवस्था गरिएको छ । तर गाउँपालिकाले समयमा नै लगत कट्टा गरी तथ्याङ्क अध्यावधिक गरेको देखिएन । अतः गाउँपालिकाले समयमा नै लगत कट्टा गरी सामाजिक सुरक्षा भत्ता वितरण प्रभावकारी बनाउनु पर्दछ ।	
९८		रकम भुक्तानी तथा खर्च - सामाजिक सुरक्षा कार्यक्रम संचालन कार्यविधि २०७७ को दफा १४ मा स्थानीय तहले कोष तथा लेखा नियन्त्रण कार्यालयबाट सामाजिक सुरक्षा भत्ताको निकास/भुक्तानी माग गर्दा अनिवार्य रूपमा अधिल्लो चौमासिकको हिसाव मिलानको प्रतिवेदन पेश गर्नुपर्ने साथै लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता भुक्तानी गर्दा प्रणालीमा रहेको अनुसुची ७ बमोजिमको भरपाई प्रतिवेदन तथा अनुसुची ८ बमोजिमको फर्बड फिडको आधारमा गर्नुपर्ने व्यवस्था छ । तर गाउँपालिकाले अधिल्लो त्रैमासिक निकास हिसाव मिलान र फर्बड फिड नगरी अर्को निकास दिएको देखिन्छ । यस्तो कार्यमा नियन्त्रण गरी सामाजिक सुरक्षा कार्यक्रम संचालन कार्यविधिको पालन गर्नुपर्दछ ।	
९९		पारदर्शीता कायम - सामाजिक सुरक्षा कार्यक्रम संचालन कार्यविधि २०७७ दफा ३२ मा स्थानीय तहको कार्यालयले लाभग्राहीको नाम दर्ता तथा नविकरण प्रकृया, भत्ताको दर, प्राप्त हुने बैक, लाभग्राहीले पुरा गर्नुपर्ने प्रकृया जस्ता भत्ता सम्बन्धी जानकारी स्थानीय सामाजिक संघसंस्था, गैरसरकारी संस्था, सामाजिक परिचालनमा संलग्न संस्था समेतको सहयोग लिएर अनिवार्य रूपमा प्रचार प्रसार गर्नुपर्नेछ र त्यस्ता विषय सम्बन्धी सुचना स्थानीय एफ.एम लगायतका संचार माध्यमहरुबाट प्रचार प्रसार गर्ने व्यवस्था मिलाउनु पर्ने व्यवस्था छ । स्थानीय तहले भुक्तानी गरेको रकम र बुझि लिने व्यक्तिको नामावली स्थानीय तहका कार्यालयका अतिरिक्त सम्बन्धित वडा कार्यालयमा समेत सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । भत्ता प्राप्त गर्ने लाभग्राहीको नाम नामावली सम्बन्धित स्थानीय तहको वेभसाइटमा राखेर व्यवस्था मिलाउनु पर्ने व्यवस्था छ । तर गाउँपालिकाले भत्ता प्राप्त गर्ने लाभग्राहीको नाम नामावली सम्बन्धित स्थानीय तहको वेभसाइटमा राखेर सामाजिक सुरक्षा भत्तामा पारदर्शीता कायम गरेको देखिएन । अतः यस सम्बन्धमा कार्यविधिको प्रावधान अवलम्बन गरी सामाजिक सुरक्षा भत्ता वितरण कार्य पारदर्शी बनाउनुपर्दछ ।	
१००		रकम फ्रिज - सामाजिक सुरक्षा कार्यक्रम संचालन कार्यविधि २०७७ को दफा १८ मा स्थानीय तहले भत्ता वापत निकास प्राप्त भएको रकम आर्थिक वर्ष समाप्त हुनु भन्दा कम्तीमा ७ दिन अगावै वितरण कार्य सम्पन्न गरी आर्थिक कारोबार बन्द गर्नुपर्नेछ । आर्थिक बारोबार बन्द गरेपछि प्रचलित कानून बमोजिम निकास र खर्चको लेखा अद्यावधिक बैक संगको हिसाव मिलान गरी बाँकी रहेको रकम कोष तथा लेखा नियन्त्रक कार्यालयमा फिर्ता गर्नुपर्नेछ । भत्ता वितरणको लागि निकास भएको रकम सोही आर्थिक वर्षमा खर्च नभएमा बाँकी रकम फ्रिज भई नेपाल सरकारको संघीय कोषमा दाखिला गर्नुपर्ने व्यवस्था छ । तर गाउँपालिकाले एक आर्थिक वर्षमा खर्च गर्न नसकी बाँकी रहेको रकम लेखापरीक्षणको क्रमसम्म पनि वितरण गरिरहेको छ । कार्यविधिको परिपालना गरी बाँकी रहेको रकम एकिन गरी संघीय संचित कोष फिर्ता गर्नुपर्दछ ।	
१०१		अनुगमन तथा निरीक्षण - सामाजिक सुरक्षा कार्यक्रम संचालन कार्यविधि २०७७ को दफा २७ मा गाउँ कार्यपालिकाका अध्यक्ष वा नगर कार्यपालिकाका प्रमुखले वा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतले भत्ता वितरण कार्य प्रक्रियाको निरीक्षण तथा अनुगमन गर्नुपर्ने व्यवस्था छ । तर गाउँपालिकाले कार्यविधिमा व्यवस्था भए बमोजिम निरीक्षण तथा अनुगमन गरी समयमा नै लाभग्राहीको खातामा रकम जम्मा गर्न लगाई फिर्ता गर्नुपर्ने रकम समयमा नै फिर्ता गर्नुपर्नेमा सो गरेको पाइएन । अतः यस्तो कार्यमा सुधार गर्नुपर्ने देखिन्छ ।	
१०२		रकम फिर्ता - सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि, २०७७ को परिच्छेद ५ मा सामाजिक सुरक्षा भत्ता वितरण बैङ्कमार्फत गर्नुपर्ने व्यवस्था छ। कार्यविधिको दफा २६ मा कुनै आर्थिक वर्षमा सामाजिक सुरक्षा कार्यक्रमका लागि निकास भएको रकम सो आर्थिक वर्षमा खर्च नभए सङ्घीय सञ्चित कोषमा फिर्ता गर्नुपर्ने व्यवस्था छ। यस पालिकाले निम्नानुसार १ वटा बैङ्कमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको देखिन्छ । लेखापरीक्षणको क्रममा सम्बन्धित बैङ्कहरुमा सामाजिक सुरक्षा भत्ता वितरणको सूचना लिदा प्रथम, दोस्रो, तेस्रो र चौथो त्रैमासिक भत्ता बैङ्कलाई निकास भएको रकममध्ये वितरण गरी बाँकी रकम रु. ३९,६५,८७३ देखिन्छ । अतः गाउँपालिकाले निष्क्रिय खातामा रहेको रकम र बैक Statement माग गरी भिडान गर्नुपर्दछ । साथै बैकले वितरण गरी बाँकी रहेको रकम संघीय संचित कोष दाखिला गर्नुपर्ने रु.	३,९६५,८७३

१०३		<p>बैंक खाता नखोलेको - सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि २०७७ को दफा २४ मा छनौट भएको बैंक तथा वित्तीय संस्थाले स्थानीय तहबाट अनलाइन प्रणाली मार्फत लाभग्राहीको विवरण प्राप्त गर्ने र उक्त विवरणको आधारमा सम्बन्धित लाभग्राहीको नाममा निजको उपस्थिति विना शुन्य मौज्जातमा बचत खाता खोलेर रकम जम्मा गर्नुपर्ने व्यवस्था छ । गाउँपालिकाले पेश गरेको दोस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता वितरणको Reverse Feed गरेको विवरण परिक्षण गर्दा निम्न वडाका निम्न लाभग्राही संख्याको खाता खोलेको देखिएन । अतः बैंकले खाता नखोली बैंकको आफ्नै खातामा रकम राखेको देखियो । यस सम्बन्धमा एकिन गरी असुल गर्नुपर्ने र.</p> <table border="1" data-bbox="338 297 919 850"> <thead> <tr> <th>किस्ता</th> <th>वडा नं.</th> <th>लाभग्राहीको संख्या</th> <th>निकास रकम</th> </tr> </thead> <tbody> <tr> <td>प्रथम त्रैमासिक</td> <td>६</td> <td>१० जना</td> <td>६०७१९</td> </tr> <tr> <td>दोस्रो त्रैमासिक</td> <td>६</td> <td>६१ जना</td> <td>१३४४४८</td> </tr> <tr> <td>तेस्रो त्रैमासिक</td> <td>६</td> <td>११० जना</td> <td>२००३९८</td> </tr> <tr> <td>चौथो त्रैमासिक</td> <td>६</td> <td>३१ जना</td> <td>७९३२८</td> </tr> <tr> <td>प्रथम त्रैमासिक</td> <td>२</td> <td>१ जना</td> <td>१५९६</td> </tr> <tr> <td>दोस्रो त्रैमासिक</td> <td>२</td> <td>१ जना</td> <td>१५९६</td> </tr> <tr> <td>तेस्रो त्रैमासिक</td> <td>२</td> <td>१२ जना</td> <td>२४७४८</td> </tr> <tr> <td>चौथो त्रैमासिक</td> <td>२</td> <td>३ जना</td> <td>३३६४</td> </tr> <tr> <td>जम्मा</td> <td></td> <td></td> <td>५०६१९७</td> </tr> </tbody> </table>	किस्ता	वडा नं.	लाभग्राहीको संख्या	निकास रकम	प्रथम त्रैमासिक	६	१० जना	६०७१९	दोस्रो त्रैमासिक	६	६१ जना	१३४४४८	तेस्रो त्रैमासिक	६	११० जना	२००३९८	चौथो त्रैमासिक	६	३१ जना	७९३२८	प्रथम त्रैमासिक	२	१ जना	१५९६	दोस्रो त्रैमासिक	२	१ जना	१५९६	तेस्रो त्रैमासिक	२	१२ जना	२४७४८	चौथो त्रैमासिक	२	३ जना	३३६४	जम्मा			५०६१९७	५०६,१९७
किस्ता	वडा नं.	लाभग्राहीको संख्या	निकास रकम																																								
प्रथम त्रैमासिक	६	१० जना	६०७१९																																								
दोस्रो त्रैमासिक	६	६१ जना	१३४४४८																																								
तेस्रो त्रैमासिक	६	११० जना	२००३९८																																								
चौथो त्रैमासिक	६	३१ जना	७९३२८																																								
प्रथम त्रैमासिक	२	१ जना	१५९६																																								
दोस्रो त्रैमासिक	२	१ जना	१५९६																																								
तेस्रो त्रैमासिक	२	१२ जना	२४७४८																																								
चौथो त्रैमासिक	२	३ जना	३३६४																																								
जम्मा			५०६१९७																																								
१०४		<p>Same Bank Account - कार्यालयको पञ्जिकरण शाखाबाट पेश गरेको Reverse Feed गरेको वडा २ र ६ को चारै त्रैमासिक सामाजिक सुरक्षा भत्ता विवरण परीक्षण गर्दा निम्न Bank Account दोहोरो परेको देखियो । यस सम्बन्धमा गाउँपालिकाले छानविन गरी असुल गर्नुपर्ने र</p> <table border="1" data-bbox="338 948 1083 1154"> <thead> <tr> <th>Member ID</th> <th>Members Name</th> <th>Amount</th> <th>Bank Account</th> </tr> </thead> <tbody> <tr> <td>33-1040219211120285</td> <td>Kriti Mukhiya Bin</td> <td>1596</td> <td>219752190</td> </tr> <tr> <td>33-3082410101120236</td> <td>Kriti Mukhiya</td> <td>1596</td> <td>219752190</td> </tr> <tr> <td>Total</td> <td></td> <td>3192</td> <td></td> </tr> </tbody> </table>	Member ID	Members Name	Amount	Bank Account	33-1040219211120285	Kriti Mukhiya Bin	1596	219752190	33-3082410101120236	Kriti Mukhiya	1596	219752190	Total		3192		१,५९६																								
Member ID	Members Name	Amount	Bank Account																																								
33-1040219211120285	Kriti Mukhiya Bin	1596	219752190																																								
33-3082410101120236	Kriti Mukhiya	1596	219752190																																								
Total		3192																																									
१०५		<p>स्नेता तथा अभिलेख - पालिकाले आन्तरिक राजस्व तर्फ निम्नानुसारको स्नेता तथा अभिलेख तयार गरेको पाइएन । स्नेता तथा अभिलेख पूर्ण रुपमा र व्यवस्थित नहुँदा पालिकाले नियमित रुपमा उठाउने मालपोत दस्तुर, सिफारिस दस्तुर, एकिकृत सम्पत्ती कर लगायतका विभिन्न शिर्षकमा प्राप्त गरेको आयको यथार्थता लेखापरीक्षणको क्रममा एकिन गर्न सकिएन । तोकिएका अभिलेख तथा स्नेता तयार नगर्ने तथा व्यवस्थित नगर्ने कर्मचारीलाई कानून बमोजिम जिम्मेवार बनाइ आन्तरिक आयलाई व्यवस्थित, पारदर्शी, गणनायोग्य तथा तुलनायोग्य बनाईनुपर्दछ ।</p> <ul style="list-style-type: none"> • म.ले.प.फा.नं. १०२- दैनिक राजस्व आम्दानी खाता • म.ले.प.फा.नं. १०३- गोश्वारा भौचर (राजस्व) 																																									

		<ul style="list-style-type: none"> • म.ले.प.फा.नं. १०४- राजस्व आम्दानीको शिर्षकगत खाता • म.ले.प.फा.नं. १०५- राजस्व आम्दानीको गोश्वारा खाता • म.ले.प.फा.नं. १०६- राजस्व आम्दानीको दैनिक नगद प्राप्त गोश्वारा खाता • म.ले.प.फा.नं. १०७- राजस्व आम्दानीको दैनिक बैंक भौचर प्राप्त गोश्वारा खाता • म.ले.प.फा.नं. १०८- राजस्व आम्दानी बैंक नगदी किताब 	
१०६		<p>रसिद नियन्त्रण खाता - आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व ऐन २०७६ को दफा ५१ मा ऐन वमोजिम राख्नुपर्ने प्रत्येक कारोवारको लेखा राख्नुपर्ने र आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व नियमावली २०७७ मा कार्यालयको कामलाई व्यवस्थित एवं मितव्ययी गर्न आन्तरिक नियन्त्रण व्यवस्था मिलाउनुपर्ने उल्लेख छ । सो अनुसार नगद आम्दानी गर्ने कार्यालयले राजस्व असुल गर्न प्रयोग हुने मालपोत रसिद एवं नगदी रसिदको छपाई गरी रसिद नियन्त्रण खाता प्रविष्टि गरी सो बाट बुझेर लगेको अभिलेख राखि रसिद नियन्त्रणलाई व्यवस्थित गर्नु पर्दछ । पालिकाले सो अनुसार व्यवस्थित तरिकाले रसिद नियन्त्रण खाता राखेको पाइएन । जसबाट २०७९ आषाढमा कति रसिद बाँकी थिए २०७८।०७९ मा कति छपाई गरियो र सो अनुसार जम्मा रसिद ठेलिमा कुन कुन बडामा कति रसिद उपलब्ध गराईयो र जिन्सिमा कति ठेली बाँकी छन सो एकिन गर्न सक्ने आधार भएन । नगदी रसिद खाता प्रमाणित गरी नराखेको र सामान्य टिपोटमा यो वर्ष विभिन्न बडालाई रसिद बुझाएको उल्लेख गरेको छ। राजस्व असुलीमा प्रयोग हुने नगदी रसिदको नियन्त्रण खाता राखि प्रमाणित गर्ने व्यवस्था कार्यान्वयन गर्नुपर्दछ ।</p>	
१०७		<p>म.ले.प फारम - राजस्व असुल गर्दा रसिद अनुसार असुलि देखिने गरी तोकिएका म.ले.प.फा.नं हरू राखि बैंक दाखिला पश्चात गोश्वारा भौचर उठाई राजस्व असुल गर्नुपर्नेमा रसिदबाट सिधै बैङ्क दाखिला गरी बैंक स्टेटमेन्ट अनुसार आम्दानी जनाउने गरेको छ । जसबाट दाखिला राजस्व खातामा भिडान गर्न सकिएन । खाता तयार गरी आम्दानी भिडान गर्ने व्यवस्था कार्यान्वयन गर्नुपर्दछ ।</p>	
१०८		<p>बडा तथा गाउँपालिका आम्दानी - बडा तथा गाउँपालिका आम्दानी: पालिकाले बडाहरुबाट राजस्व संकलन गर्दा पुराना रसिद फिर्ता लिई नयाँ छपाई गरी सिरियल नम्बर लगातार भएका रसिद प्रयोग गराउने र प्रयोग नभएका रसिद आषाढ मसान्तमा फिर्ता लिई खर्च भएका रसिद र सो अनुसारको राजस्व दाखिला सुनिश्चित गरिनुपर्दछ । यो वर्ष कार्यालयबाट प्राप्त विवरण अनुसार जम्मा रु.८०८९८२ राजस्व असुल गरेको सुत्रमा आम्दानी बाँधेको देखिएको छ । पुराना रसिद प्रयोग स्थिति सहितको अभिलेख नहुँदा बडा कार्यालय तथा पालिका कार्यालयमा के कति रसिद प्रयोग भए र के कति बाँकी छन भन्ने व्यहोरा खुल्न सकेन । नगदी रसिद तथा मालपोत रसिद गत वर्ष कति बाँकी थियो र कति प्रयोग गरियो भन्ने व्यहोरा समेत खुल्न सकेन । रसिद प्रयोग र प्राप्त आम्दानी दाखिला भए नभएको सम्बन्धमा अनुगमन गरिएको पनि छैन । तसर्थ आन्तरिक आयको प्राप्ती र बैंक दाखिला सम्बन्धमा लेखापरीक्षणको क्रममा एकिन तथा विश्लेषण गर्न नसकिएकोले आन्तरिक आयको यथार्थता एकिन गर्नुपर्दछ ।</p>	
१०९		<p>यन्त्र उपकरण सञ्चालन - पालिकामा रहेका यन्त्र उपकरण सञ्चालन उल्लेख गरी पालिकाले इन्धन, चालक पारिश्रमिक, मर्मत वापत गरेको खर्च र सञ्चालन वापतको आय निम्नानुसार रहेको छ । पालिकाले उक्त उपकरण सञ्चालनको लगसिट राखेको छैन भने अर्कोतर्फ लगानी र आय विश्लेषण समेत गरेको पाइएन । उपकरण पालिका आफैले तथा भाडामा सञ्चालन सम्बन्धी कुनै कार्यविधि तयार नगरेको कारण पालिकाका पदाधिकारीहरुको मौखिक निर्देशनमा सञ्चालन हुने गरेको पाइयो । यसरी सञ्चालन हुँदा यन्त्र उपकरण सञ्चालन व्यवस्थित सकेको छैन भने प्राप्त आय प्रति विश्वस्त हुन सक्ने अवस्था रहेको छैन । पालिकाको उपकरणहरु मार्फत प्रदान गरिने सेवा वा सञ्चालनको आय र व्यय व्यवस्थित रूपमा पारदर्शी तवरले अभिलेख राख्नु पर्दछ । यस्ता उपकरण सञ्चालन गर्दा लागत लाभ विश्लेषण समेत गर्नुपर्दछ ।</p>	
११०		<p>सेवा प्रवाह र आम्दानी - गाउँपालिकाले नाता प्रमाणित, घरबाटो सिफारिस, व्यक्तिगत घटना दर्ता सिफारिस लगायतको दस्तुर नगदी रसिदबाट संकलन गरेकोमा के कति संख्यामा उक्त सेवाहरु प्रवाह गरियो भन्ने खुल्ने सेवा प्रवाहको विवरण तयार गरी पेश गर्न नसकेको कारण सेवा प्रवाह र संकलित राजस्व भिडान गर्न सकिएन । सेवा प्रवाहको विवरण तयार गर्ने परिपाटी तर्फ पालिकाको ध्यान जानुपर्ने देखिन्छ ।</p>	

१११		<p>वडाको राजस्व - आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा २७ मा प्रचलित कानूनबमोजिम नेपाल सरकारलाई प्राप्त हुने राजस्व तथा अन्य सरकारी रकम कार्यलयमा प्राप्त भएपछि सोही दिन तथा सोही दिन सम्भव नभए सोको भोलिपल्ट प्रचलित ढाँचामा लेखा राखी बैङ्क दाखिला गर्नुपर्ने व्यवस्था छ। गाउँपालिका भित्रका ८ वडाहरूले बुझलिएको नगदी तथा मालमोत रसिद कार्यालयमा जिम्मेवार व्यक्तिलाई बुझाएको नदेखिएकोले ती वडाहरूले के कति राजस्व संकलन गरी के कति दाखिला गरेको एकिन गर्न सकिएन । अतः यस सम्बन्धमा कार्यालयले छानविन गरि राजस्व संकलन र राजस्व दाखिला एकिन गरी प्रतिवेदन पेश गर्नुपर्दछ ।</p> <table border="1" data-bbox="338 297 1045 797"> <thead> <tr> <th>वडा नं</th> <th>नगदी रसिद बुझलिएको</th> <th>कार्यालयमा बुझाएको</th> </tr> </thead> <tbody> <tr> <td>महेन्द्र गिरी सन्यासी</td> <td>३</td> <td>३</td> </tr> <tr> <td>महोमद मुस्तफा</td> <td>४</td> <td>४</td> </tr> <tr> <td>दिवाकर झा</td> <td>४</td> <td>४</td> </tr> <tr> <td>राम एकवाल प्रसाद यादव</td> <td>५</td> <td>५</td> </tr> <tr> <td>चन्दान कुमार झा</td> <td>५</td> <td>५</td> </tr> <tr> <td>राजेश कुमार यादव</td> <td>२</td> <td>२</td> </tr> <tr> <td>लक्ष्मी भट्टराई</td> <td>६</td> <td>६</td> </tr> <tr> <td>जम्मा</td> <td>२९</td> <td>२९</td> </tr> </tbody> </table>	वडा नं	नगदी रसिद बुझलिएको	कार्यालयमा बुझाएको	महेन्द्र गिरी सन्यासी	३	३	महोमद मुस्तफा	४	४	दिवाकर झा	४	४	राम एकवाल प्रसाद यादव	५	५	चन्दान कुमार झा	५	५	राजेश कुमार यादव	२	२	लक्ष्मी भट्टराई	६	६	जम्मा	२९	२९	
वडा नं	नगदी रसिद बुझलिएको	कार्यालयमा बुझाएको																												
महेन्द्र गिरी सन्यासी	३	३																												
महोमद मुस्तफा	४	४																												
दिवाकर झा	४	४																												
राम एकवाल प्रसाद यादव	५	५																												
चन्दान कुमार झा	५	५																												
राजेश कुमार यादव	२	२																												
लक्ष्मी भट्टराई	६	६																												
जम्मा	२९	२९																												
११२		<p>बहाल विटौरी कर - स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ५९ मा गाउँपालिका तथा नगरपालिकाले आफ्नो क्षेत्रभित्र आफुले निर्माण, रेखदेख वा संचालन गरेको ह्याट वजार वा पसल वा सरकारी जग्गामा बनेका संरचनाको उपयोग वापत बहाल विटौरी शुल्क लगाउने व्यवस्था छ । आर्थिक बर्ष २०७८।७९ मा गाउँपालिकाले कुनैपनि बहाल विटौरी कर संकलन गरेको पाइएन । यस पालिकाले आफ्नो क्षेत्रभित्र उठ्नुपर्ने बहाल विटौरी कर एकिन गरी असुल गर्नुपर्दछ ।</p>																												
११३		<p>घर जग्गा बहाल कर - स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ५७ मा गाउँपालिका वा नगरपालिकाको क्षेत्रभित्र कुनै व्यक्ति वा संस्थाले भवन, घर, पसल, ग्यारेज, गोदाम, ठहरा, छप्पर, कारखाना, जग्गा वा पोखरी पुरै वा आंशिक तवरले बहालमा दिएकोमा गाउँपालिका वा नगरपालिकाले त्यस्तो बहाल रकममा बहाल कर लगाउने व्यवस्था छ । आर्थिक बर्ष २०७८।७९ मा गाउँपालिकाले कुनै पनि घर जग्गा बहाल कर संकलन गरेको पाइएन । यस पालिकाको क्षेत्रभित्र उठ्नु पर्ने घर जग्गा बहाल कर एकिन गरी असुल गर्नुपर्दछ ।</p>																												
११४		<p>व्यवसाय कर - गाउँपालिका आर्थिक ऐन, २०७८ को अनुसूची ३ अनुसार घ बर्गको निर्माण व्यवसायीलाई व्यवसाय कर वापत बार्षिक रु. १५०० का दर व्यवसाय कर उठाउने व्यवस्था गरेको छ । यस गाउँपालिका अन्तर्गत ४ वटा बचत तथा ऋण सहकारी संस्था रहेकोमा उक्त संस्थाहरूले व्यवसाय कर तिरेको नदेखिएकोले व्यवसाय कर असुल गर्नुपर्ने रु.</p> <table border="1" data-bbox="338 1276 900 1385"> <thead> <tr> <th>व्यवसायीको नाम</th> <th>करको प्रकार</th> <th>करको दर</th> </tr> </thead> <tbody> <tr> <td>श्री जय माँ चौरासिया कन्सट्रक्शन</td> <td>व्यवसाय कर</td> <td>१५००</td> </tr> </tbody> </table>	व्यवसायीको नाम	करको प्रकार	करको दर	श्री जय माँ चौरासिया कन्सट्रक्शन	व्यवसाय कर	१५००	६,०००																					
व्यवसायीको नाम	करको प्रकार	करको दर																												
श्री जय माँ चौरासिया कन्सट्रक्शन	व्यवसाय कर	१५००																												

		<table border="1"> <tr> <td>श्री बौधीमाई कन्सट्रक्शन</td> <td>व्यवसाय कर</td> <td>१५००</td> </tr> <tr> <td>श्री परी कन्सट्रक्शन</td> <td>व्यवसाय कर</td> <td>१५००</td> </tr> <tr> <td>श्री मोमिन कन्सट्रक्शन</td> <td>व्यवसाय कर</td> <td>१५००</td> </tr> <tr> <td>जम्मा</td> <td></td> <td>६०००</td> </tr> </table>	श्री बौधीमाई कन्सट्रक्शन	व्यवसाय कर	१५००	श्री परी कन्सट्रक्शन	व्यवसाय कर	१५००	श्री मोमिन कन्सट्रक्शन	व्यवसाय कर	१५००	जम्मा		६०००													
श्री बौधीमाई कन्सट्रक्शन	व्यवसाय कर	१५००																									
श्री परी कन्सट्रक्शन	व्यवसाय कर	१५००																									
श्री मोमिन कन्सट्रक्शन	व्यवसाय कर	१५००																									
जम्मा		६०००																									
११५		<p>व्यवसाय कर - गाउँपालिकाको आर्थिक ऐन, २०७८ को अनुसूची ३ मा संस्थागत विद्यालयहरूकाट व्यवसाय कर उठाउने व्यवस्था गरिएको छ । तर गाउँपालिकाले यस वर्ष यस गाउँपालिका क्षेत्रभित्र रहेका निम्न विद्यालयहरूबाट व्यवसाय कर उठाएको पाइएन । अतः यस गाउँपालिकाको आर्थिक ऐन, २०७८ को अनुसूची ३ मा व्यवस्था भए बमोजिम संस्थागत विद्यालयहरूबाट कक्षा संचालनको आधारमा कक्षा संचालित एकिन गरि व्यवसाय कर असुल गर्नुपर्ने रु.</p> <table border="1"> <thead> <tr> <th>व्यवसायीको नाम</th> <th>कक्षा संचालन</th> <th>करको दर</th> </tr> </thead> <tbody> <tr> <td>Dynamic Boarding School</td> <td>७ सम्म</td> <td>१५०००</td> </tr> <tr> <td>S.S. Memorial English Boarding School</td> <td>३ सम्म</td> <td>१००००</td> </tr> <tr> <td>Prince English Boarding School</td> <td>नखुलेको</td> <td>१००००</td> </tr> <tr> <td>Ma Durga English Boarding School</td> <td>नखुलेको</td> <td>१००००</td> </tr> <tr> <td>Tarai Public School Pvt.Ltd</td> <td>नखुलेको</td> <td>१००००</td> </tr> <tr> <td>Genius Academy Pvt.Ltd</td> <td>नखुलेको</td> <td>१००००</td> </tr> <tr> <td>जम्मा</td> <td></td> <td>६५०००</td> </tr> </tbody> </table>	व्यवसायीको नाम	कक्षा संचालन	करको दर	Dynamic Boarding School	७ सम्म	१५०००	S.S. Memorial English Boarding School	३ सम्म	१००००	Prince English Boarding School	नखुलेको	१००००	Ma Durga English Boarding School	नखुलेको	१००००	Tarai Public School Pvt.Ltd	नखुलेको	१००००	Genius Academy Pvt.Ltd	नखुलेको	१००००	जम्मा		६५०००	६५,०००
व्यवसायीको नाम	कक्षा संचालन	करको दर																									
Dynamic Boarding School	७ सम्म	१५०००																									
S.S. Memorial English Boarding School	३ सम्म	१००००																									
Prince English Boarding School	नखुलेको	१००००																									
Ma Durga English Boarding School	नखुलेको	१००००																									
Tarai Public School Pvt.Ltd	नखुलेको	१००००																									
Genius Academy Pvt.Ltd	नखुलेको	१००००																									
जम्मा		६५०००																									
११६		<p>व्यवसाय कर - स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ५८ मा गाउँपालिकाले आफ्नो कार्यक्षेत्र भित्र रहेका विभिन्न व्यवसाय गर्ने व्यक्तिबाट व्यवसाय कर उठाउनुपर्ने व्यवस्था रहेको छ । गाउँपालिकाले व्यवसायीहरूको लगत राखी राजस्व असुल गर्नुपर्नेमा व्यवसायीहरूको लगत मात्र राखेको कर रकम संकलन गरेको पाइएन । गाउँपालिकाले व्यक्तिगत स्वघोषणाका आधारमा मात्र व्यवसाय दर्ता र नविकरण गर्ने गरेको तथा व्यवसाय दर्ता नभएका व्यवसायहरूको अनुगमन गरेको पाइएन । पालिका क्षेत्र भित्रका व्यवसायीको अभिलेख अध्यावधिक गरी करको दायराभित्र ल्याउनु पर्दछ ।</p>																									
११७		<p>नविकरण शुल्क - गाउँपालिका आर्थिक ऐन, २०७८ को अनुसूची ७ अनुसार घ बर्गको निर्माण व्यवसायीलाई नविकरण शुल्क वापत बार्षिक रु. १००० का दर व्यवसाय कर उठाउने व्यवस्था गरेको छ । यस गाउँपालिका अन्तर्गत २ वटा बचत तथा ऋण सहकारी संस्था रहेकोमा उक्त संस्थाहरूले व्यवसाय कर तिरेको नदेखिएकोले व्यवसाय कर असुल गर्नुपर्ने रु.</p> <table border="1"> <thead> <tr> <th>व्यवसायीको नाम</th> <th>वापत</th> <th>करको दर</th> </tr> </thead> <tbody> <tr> <td>श्री जय माँ चौरासिया कन्सट्रक्शन</td> <td>नविकरण शुल्क</td> <td>१०००</td> </tr> </tbody> </table>	व्यवसायीको नाम	वापत	करको दर	श्री जय माँ चौरासिया कन्सट्रक्शन	नविकरण शुल्क	१०००	२,०००																		
व्यवसायीको नाम	वापत	करको दर																									
श्री जय माँ चौरासिया कन्सट्रक्शन	नविकरण शुल्क	१०००																									

			श्री बौद्धीमाई कन्सट्रक्शन	नविकरण शुल्क	१०००		
			जम्मा		२०००		
११८			मनोरञ्जन कर - स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ६४ बमोजिम सिनेमा, भिडियो हल, सांस्कृतिक प्रदर्शन हल, संगीत, थियटर मनोरञ्जन प्रदर्शन स्थल, ऐतिहासिक स्थलको प्रवेश शुल्कमा कर लिनुपर्ने व्यवस्था छ । आर्थिक वर्ष २०७८।७९ मा पालिकाले कुनैपनि मनोरञ्जन कर संकलन गरेको पाईएन । यस पालीकाको क्षेत्रभित्र उठ्नु पर्ने मनोरञ्जन कर एकिन गरि असुल गर्नुपर्दछ ।				
११९			सम्पत्ति कर - स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ५५ मा गाउँपालिका तथा नगरपालिकाले आफ्नो क्षेत्रभित्रको घर र घर जग्गामा सम्पत्ति कर लगाउने व्यवस्था गरिएको छ । आर्थिक वर्ष २०७८।७९ मा गाउँपालिकाले कुनैपनि सम्पत्ति कर संकलन गरेको पाइएन । यस पालिकाको क्षेत्रभित्र उठ्नुपर्ने एकिकृत सम्पत्ति कर एकिन गरी असुल गर्नुपर्दछ ।				
१२०			सवारी कर - स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ६४ मा गाउँपालिकाले आफ्नो क्षेत्र भित्रका सवारीमा तोकिए बमोजिम सवारी दर्ता तथा वार्षिक सवारी कर र आफ्नो क्षेत्रमा आउने सबै प्रकारको सवारीमा तोकिए बमोजिम सवारी कर उठाउने उल्लेख छ । सम्बन्धित निकायसँग समन्वय गरी हरेक वर्ष दर्ता हुने सवारीको अभिलेख राखि कर असुलीलाई प्रभावकारी बनाउने तर्फ सम्बन्धित निकायको ध्यान जानु पर्दछ ।				
१२१			आन्तरिक लेखापरीक्षणबाट औल्याएका व्यहोराहरु - आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ को दफा ३३ उपदफा ८ अनुसार आन्तरिक लेखापरीक्षण प्रतिवेदनमा समावेश भएका व्यहोरा अन्तिम लेखापरीक्षण हुनु अगावै फर्स्यौट तथा सम्परीक्षण गराई अन्तिम लेखापरीक्षण समक्ष प्रस्तुत गर्नुपर्ने उल्लेख भएकोमा पालिकाले निम्नानुसार आन्तरिक लेखापरीक्षण प्रतिवेदनले औल्याइएको बेरुजु अन्तिम लेखापरीक्षण अवधिसम्म पनि फर्स्यौट गरेको पाइएन । अतः प्रतिवेदनले औल्याएका कैफियतहरु समयमै सम्बोधन गरी बेरुजु फर्स्यौट हुनुपर्ने र				१,३६८,२४१
			भो.भौ.नं.	आन्तरिक लेखापरीक्षणबाट औल्याएका व्यहोराहरु	रकम		
			४।२०७८।७।५४	पटर्वा स्वास्थ्य चौकीको झ्याल ढोका मर्मत निर्माण भुक्तानी हुनु बाँकी कार्यको लागि पटर्वा स्वास्थ्य चौकीको ढक्का झ्याल ढोका निर्माण उ.स. ६ लाई रु.१८१२९ भुक्तानी दिएको देखियो सो कार्यको लागि लागत ३७००० अनुमान र नाप र उपभोक्ता विलमा ग्रिलको कार्यमा दररेट फरक रु.७५०० परेको देखियो । उ.स. को विल र लागत अनुमानमा फरक देखिएको रकम सम्बन्धितबाट गर्नुपर्ने रकम रु.	७५००		
			५।२०७८।१०।११	टुलो इनर्वा बाटव ढलान वडा नं. ४ को भुक्तानी गर्दा cube test विल भुक्तानी रु.३००० भएको तर cube test को विल रु.९४९ को मात्र पेश गरेकोले बढी भुक्तानी भएको रकम रु.२०५१ सम्बन्धितबाट असुल गरी दाखिला गर्नुपर्ने रु.	२०५१		
				कर बीजक: मुल्य अभिवृद्धि ऐन, २०५२ को दफा १४ मा मुल्य अभिवृद्धि करमा दर्ता भएको प्रत्यक फर्मले मुल्य अभिवृद्धि कर नियमावली २०५३ को अनुसुचि ५ बमोजिमको ढाँचामा सिलसिलवार नम्बर सहितको प्रिन्टेड विजक जारी गर्नुपर्ने व्यवस्था छ । यस आदर्श कोतवाल गाउँपालिका कार्यालयको देहाय बमोजिमको योजनाको भुक्तानी गर्दा निम्न अनुसारको खरिदमा नियमावलीमा व्यवस्था भए भन्दा फरक विल बीजकमा विजक नम्बर हस्त लिखित रहेको र बीजकमा केरमेट गरेको कर बीजकको भुक्तानी दिएको देखियो । यसरी तोकिएको ढाँचा भन्दा फरक कर बीजकबाट भुक्तानी भएको मुल्य अभिवृद्धि कर रकम सम्बन्धित कर कार्यालयमा समायोजन भएको प्रमाण पेश गर्नुपर्ने अन्यथा असुल उपर गर्नुपर्ने रकम रु.	१०१७५३४		
			गो.भौ.नं. र मिति	योजनाको नाम	फर्मको नाम	बीजक नं	रकम

			<table border="1"> <tr> <td rowspan="5">११०१२०७८११२१२३</td> <td rowspan="5">सार्वजनिक चर्पी निर्माण</td> <td rowspan="4">शुभ लक्ष्मी गेट ग्रिल उद्योग सिम्रौनगढ ६ बारा</td> <td>३५</td> <td>१९५००</td> </tr> <tr> <td>३४</td> <td>१९५००</td> </tr> <tr> <td>३२</td> <td>१९५००</td> </tr> <tr> <td>३७</td> <td>१९५००</td> </tr> <tr> <td>एलिन हार्डवेयर आदर्श कोतवाल गा.पा. ८ बारा</td> <td>२३</td> <td>४१७४१०</td> </tr> <tr> <td>सत्या इन्टरप्राइजेज सिम्रौनगढ ६ बारा</td> <td>३२५</td> <td>१२३१९८.७०</td> </tr> <tr> <td>११२१२०७८११२१२४</td> <td>बडा कार्यालयको भवनमा रंगरोधन तथा ग्रिल लगाउने</td> <td>सत्य इन्टरप्राइजेज ६ बारा</td> <td>३४६</td> <td>२४८६६५.५४</td> </tr> <tr> <td>१२८१२०७९१०११२५</td> <td>कल्भर्ट निर्माण</td> <td>एलिना हार्डवेयर आदर्श कोतवाल गा.पा. ८ बारा</td> <td>३१</td> <td>१३५२६१</td> </tr> <tr> <td>१३६१२०७९१२१६</td> <td>इलाका प्रहरीको दुर्गा मन्दिर निर्माण बडा नं. १</td> <td>गौरी हार्डवेयर लगडा चौक बारा</td> <td>१</td> <td>१४९९८.७१</td> </tr> <tr> <td colspan="4">जम्मा</td> <td>१०१७५३४</td> </tr> </table>	११०१२०७८११२१२३	सार्वजनिक चर्पी निर्माण	शुभ लक्ष्मी गेट ग्रिल उद्योग सिम्रौनगढ ६ बारा	३५	१९५००	३४	१९५००	३२	१९५००	३७	१९५००	एलिन हार्डवेयर आदर्श कोतवाल गा.पा. ८ बारा	२३	४१७४१०	सत्या इन्टरप्राइजेज सिम्रौनगढ ६ बारा	३२५	१२३१९८.७०	११२१२०७८११२१२४	बडा कार्यालयको भवनमा रंगरोधन तथा ग्रिल लगाउने	सत्य इन्टरप्राइजेज ६ बारा	३४६	२४८६६५.५४	१२८१२०७९१०११२५	कल्भर्ट निर्माण	एलिना हार्डवेयर आदर्श कोतवाल गा.पा. ८ बारा	३१	१३५२६१	१३६१२०७९१२१६	इलाका प्रहरीको दुर्गा मन्दिर निर्माण बडा नं. १	गौरी हार्डवेयर लगडा चौक बारा	१	१४९९८.७१	जम्मा				१०१७५३४	
११०१२०७८११२१२३	सार्वजनिक चर्पी निर्माण	शुभ लक्ष्मी गेट ग्रिल उद्योग सिम्रौनगढ ६ बारा	३५				१९५००																																		
			३४				१९५००																																		
			३२				१९५००																																		
			३७			१९५००																																			
		एलिन हार्डवेयर आदर्श कोतवाल गा.पा. ८ बारा	२३	४१७४१०																																					
सत्या इन्टरप्राइजेज सिम्रौनगढ ६ बारा	३२५	१२३१९८.७०																																							
११२१२०७८११२१२४	बडा कार्यालयको भवनमा रंगरोधन तथा ग्रिल लगाउने	सत्य इन्टरप्राइजेज ६ बारा	३४६	२४८६६५.५४																																					
१२८१२०७९१०११२५	कल्भर्ट निर्माण	एलिना हार्डवेयर आदर्श कोतवाल गा.पा. ८ बारा	३१	१३५२६१																																					
१३६१२०७९१२१६	इलाका प्रहरीको दुर्गा मन्दिर निर्माण बडा नं. १	गौरी हार्डवेयर लगडा चौक बारा	१	१४९९८.७१																																					
जम्मा				१०१७५३४																																					
१५११२०७९१३११९	तलव बढी निकासः कार्यक्रम कार्यान्वयन पुस्तिका २०७८।७९ अनुसार सामुदायिक विद्यालयका शिक्षकहरुलाई बैशाख देखि असार सम्मको तलव निकास गार्दा श्री ने.रा.आ.वि. डमार पटर्वाको शिक्षक राम प्रवेश बर्मा र शिक्षिका अन्जली कुमारी कुशवाहको नाममा विद्यालयको खातामा ३ महिनाको तलव दिनुपर्नेमा रु.४९५२५२ निकास भएको बढी निकास भएको रकम रु.३११५९२ सम्बन्धित विद्यालयबाट असुल गर्नुपर्ने रु.		३११५९२																																						
१२१२०७८१६१२५	तलव बढी निकासः म कार्यान्वयन पुस्तिका २०७८।७९ अनुसार सामुदायिक विद्यालयका शिक्षकहरुलाई श्रावण देखि कार्तिक सम्मको तलव निकास गार्दा श्री ने.रा.आ.वि. बोहमालमा कार्यरत शिक्षक मुकेश प्रसाद यादवको तलव निकास दिदा रु.२९५६४ बढी निकास दिएकोले बढी निकास भएको रकम सम्बन्धित विद्यालयबाट असुल गर्नुपर्ने रु.		२९५६४																																						
१२२	सम्परीक्षण - पालिकाले लेखापरीक्षण टोलीसमक्ष सम्परीक्षणको लागि कुनै अनुरोध गरेको छैन ।																																								